

सन्दकपुर गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

माबुमोड देउराली, इलाम



सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी
नियमावली २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

तेस्रो त्रैमासिक प्रगति विवरण

(२०८० माघ देखि चैत सम्म)

कार्यालयको नाम:- सन्दकपुर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय,
माबुमोड देउराली, इलाम



श्री यादव राउत
प्रमुख प्रशासकीय अधिकृत



श्री टीका देवी वस्नेत
सूचना अधिकारी

बिषय सूची

१.पृष्ठभूमी	1
२.काम कर्तव्य र अधिकार.....	8
३.सन्दकपुर गाउँपालिका अन्तर्गत कर्मचारी संख्या र कार्य विवरण.....	34
४.प्रदान गरिने सेवा सम्बन्धी	39
५.सेवा प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी	44
६.सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि	45
आर्थिक ऐन,२०८०	45
उत्पादनमुलक व्यवसाय उद्घोग	51
दैनिक हाटबजार कर.....	53
पशु तथा कृषि सेवा तर्फ.....	54
तरकारी बाली.....	55
नगदे बाली.....	55
विज्ञापन कर.....	56
भु-सेवा सञ्चालन सेवा शुल्क	60
घर नक्सा पास शुल्क.....	61
जग्गा नापी शुल्क	61
७.निर्णय प्रकृया र अधिकार.....	64
८.निर्णय उपर उजुरी सुन्ने अधिकारी	76
९.अपेक्षित काम र परिमाण	76
१०.कार्यालय प्रमुख र सूचना अधिकारी	77
११.स्थानीय ऐन नियम,विनियम तथा निर्देशिकाहरु	78
१२. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण/लेखा शाखा.....	81
१३.गत आ. व. मा सम्पन्न गरिएका प्रमुख कार्य/क्रियाकलाप	82
१४ .गाउँपालिकाको वेवसाइट र इमेल ठेगाना.....	82
१५.गाउँपालिकाले वैदेशिक सहायता क्रण अनुदान एवं प्रविधिक सहयोग र सम्झौता.....	82
१६.यस गाउँपालिकाको विभिन्न वडा कार्यालय/अन्य कार्यालय तथा शाखाहरुबाट प्रथम चौमासिकमा सम्पादन भएको योजना तथा कार्यक्रमहरु प्रगति विवरणहरु	83
१८.सूचना बर्गिकरण.....	106
१९.सूचना मागको निवेदन र प्रगति	109
२०.अन्यत्र प्रकाशन भएका वा हुने सूचनाको श्रोतहरु	109

१. पृष्ठभूमी

सन्दकपुर गाउँपालिकाको संक्षिप्त परिचय :

नेपालको सुदूरपूर्वी सुन्दर इलाम जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित यस सन्दकपुर गाउँपालिका साविकका माईमझुवा, सुनुवुङ्ग, मावु, जमुना गाविसहरु र माईपोखरी गाविसको ४ देखि ९ सम्मका वडा मिलाएर साविकका ४२ वडाहरुको जनसंख्या र भूगोललाई आधार बनाएर पाँच वटा वडामा विभाजन गरि बनाईएको प्राकृतिक, संस्कृतिक, धार्मिक एवं भौगोलिक रूपमा एक सुन्दर स्थानीय तह हो । देशमा कूल ७५३ स्थानीय निकाय मध्ये सन्दकपुर गाउँपालिका जनसंख्याको हिसावले १३३ औ सानो स्थानीय तह हो भने क्षेत्रफलको आधारमा ४७७ औ सानो स्थानीय निकाय हो । भारतीय सिमावर्ती वजारहरुसँग व्यापारिक पहुँच रहेको बृहत पर्यटन विकासको संभावना रहेको एक सुन्दर स्थानीय तह हो । कृषि तथा पशुपालन, वैदेशिक रोजगार तथा जडिवुटि खेती यहाँका मानिसहरुको प्रमुख व्यवसाय हो । साकेला, उधौली उभौली, दशौ तिहार, ल्होसार, मारुनी, संगोनी, बालन, हाकपारे केलाङ्ग, चण्डी नाच, हुर्नाच, किसमस आदी यस क्षेत्रमा मनाइने प्रमुख चाडपर्वहरु हुन जुन खासगरी राई, लिम्बु वाम्हण, क्षेत्री, शेर्पा, सुनुवार, तामाङ्ग, थामि, गुरुङ, मगर, दमाइ, कामी, भुजेल र भोटे जस्ता जातजाति तथा विभिन्न धर्मावलम्बीहरुले मनाउने गर्दछन् । उचाईको हिसावले हेर्दा यहाँको धरातलीय भूवनोट ९०० मिटर देखि ३६३६ मिटर सम्म लेक्वेसी रहेको यस गाउँपालिका हावापानी, बनस्पति, जनावर तथा अन्य थुप्रै हिसावले विविधता भएको गाउँपालिका हो । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल माईपोखरी यसै क्षेत्रमा पर्दछ । चौरी र रेडपाण्डा तथा विभिन्न लोपउन्मुख चराहरु र ठकठके संरक्षण यस क्षेत्रको थप आकर्षक हो ।

गाउँपालिकाको नामाकरण :

यस गाउँपालिकाको नामाकरणको सम्बन्धमा अनेको किम्बदन्तीहरु छन् । स्थानीय मानिसहरुको आ-आफै भनाईहरु रहेको पाइन्छ । यस गाउँपालिकाको वडा न २ माईमझुवाको समुन्द्री सतहबाट ३६३६ मीटरको उचाईमा अवस्थित सन्दकपुर हिमशृंखलाहरुको रमणीय अवलोकन, सूर्योदय, प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकनका लागि उत्कृष्ट स्थानका रूपमा परिचित रहेको स्थान हो । प्रसिद्ध पर्यटकीय स्थलका रूपमा रहेको स्थान यस गाउँपालिकामा पर्ने भएकाले यस गाउँपालिकालाई डपर्यटकीय दृष्टिबाट प्रमुख स्थानमा पर्ने सन्दकपुर भन्ने डाँडाका नामबाट यस गाउँपालिकाको नाम राखिएको छ । नेपाल भारत सिमानामा पर्ने सन्दकपुर भरतीय पर्यटन नक्सामा सन्दकफूका नामले प्रसिद्ध छ । ‘सन्दकफू’ लाप्चा भाषाको शब्द हो जसको अर्थ विखमा, उच्च पहाडी भेगमा पाइने एक बहुमुल्य बहुऔषधीको गुण भएको जडिबुट्टी भन्ने हुन्छ ।

भौगोलिक अवस्थिति :

यस गाउँपालिकाको पूर्वमा भारत दार्जिलिङ्ग जिल्लाको सिंहलिला नेशनलपार्कसँग सिमाना जोडिएको छ भने पश्चिम, उत्तर र दक्षिणमा क्रमशः इलाम नगरपालिका, पाँचथर जिल्लाको फालेलुड गाउँपालिका र माईजोगमाई गाउँपालिका पर्दछन् । दक्षिण पश्चिममा मेची राजमार्ग समिपमा रहेको यस गाउँपालिकाको पूर्वी भागमा निर्माणाधीन सीमा सडक समेत पर्दछ । समुद्र सतहबाट औषत ९०० देखि ३६३६ मिटरको उचाईमा फैलिएको यस गाउँपालिकामा विविध हावापानी पाइन्छ । यस सन्दकपुर गाउँपालिकाको केन्द्रीय कार्यालय २७० ००' ४९" उत्तरी अक्षांश देखि ८७० ५५' ४२" पूर्वी देशान्तरमा

समुद्र सतहबाट करिब २१२१ मिटरमा माईपोखरी नजीकै रहेको ऐतिहासिक देउराली बजार, मावुमोडु वडा नं. ३ सुलुवुडमा रहेको छ ।

क्षेत्रफल :

जिल्लाको कूल १७०६ वर्ग कि.मी क्षेत्रफल मध्ये १५६.०१ वर्ग कि.मी यस गाउँपालिकाले ओगटेको छ । पछिल्लो राजनैतिक विभाजनका आधारमा कूल ७५३ स्थानीय तहहरु मध्ये क्षेत्रफलको आधारमा यो गाउँपालिका ४७७ औ सानो स्थानीय तह हो भने गाउँपालिकाहरु मध्ये १३३ औ सानो स्थानमा पर्दछ । इलाम जिल्लामा रहेका दशवटा स्थानीय तह मध्ये यो छैटौं स्थानमा पर्दछ ।

भौगोलिक स्वरूप :

इलाम जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित यो गाउँपालिकाको माथिल्लो भूभागहरु महाभारत श्रृङ्खलामा पर्दछ । भूवनावटका हिसावले धेरै जसो जमिन भिरालो र माथिल्लो भूभागमा ठूला ठूला चरनका फाँट र बनजंगलले ढाकेको छ भने बसीमा केही भूभाग टारी रहेको छ । धरातलीय र हावापानीको हिसावमा विविधता भएकाले वाहै महिना एकै नासको हावापानी यहाँ पाइदैन । हिउँदमा माथिल्लो भागमा हिमपात हुने भएकोले निकै चिसो हुने तथा दक्षिणी क्षेत्रमा न्यानो हावापानी पाइन्छ । उत्तर तर्फ भञ्जाङ्गहरु, भिराला जमिनहरु रहेका छन् भने जमुना, सुलुवङ्गको टारी गैरीगाउँ जस्ता स्थानहरुमा फाटिला टारहरु रहेका छन् । भौगोलिक स्वरूपमा विविधता भएको कारण उत्तर तिर खासगरी टुण्डा कोणधारी सदावहार वनस्पतिहरु, धुपिसल्ला, लेम्चोड, सतुवा, विखमा, पाँचऔला, हड्चुर, पाखनबेत, यार्चागुम्बा, चमेली, ओखेआलु, बुढीओखती, चिङ्गफीग, खानक्पा, टिमुर, चिराइतो, लौटसल्ला, विभिन्न प्रजातिका चाँप, लालीगुरासँ सुनाखरी तथा अन्य औषधीजन्य दुर्लभ वनस्पतिहरु र जडिवुटीहरु प्रचुर मात्रामा पाइन्छ, भने दक्षिणी भागमा मूलत होचो र खोला किनार टारहरु, औषत समशितोष्ण हावापानी रहेको हुनाले चिलाउने उतिस, मलातो जस्ता विरुवाहरु को वाहुल्यता रहेको छ । यी भूभागहरुमा किवि, सुन्तला, अलैची, चिया, नस्पती, धान खेती, दलहन खेती, पशुपालन, सब्जीखेती आदिको राम्रो सम्भावना रहेको छ ।

महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु:

सन्दकपुर गाउँपालिका इलाम जिल्लामै धेरै र महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु रहेको स्थानीय तह हो । यसैकारण नेपाल सरकारले पर्यटन वर्ष २०२० को एक सय गन्तव्य स्थलहरुमा यस गाउँपालिकाको माईपोखरी सन्दकपुर लाई छनौट गरेको थियो भने प्रदेश नं. १ को पर्यटन संस्कृतिक ग्रामको रूपमा समेत घोषण गरेको छ । यो क्षेत्र खासगरी पर्यापर्यटनका लागि नै चर्चित छ । दृश्यावलोकन, पुतली, चराचुरुङ्गी, काडेभ्याकुर, रेडपाण्डा, थार, घोरल, बदेल, बाघभालु, ठकठके, विभिन्न जातका पुतलीहरु, भिरमौरी तथा वन्य जन्तु अवलोकन, पैदल यात्रा आदिका लागि यो क्षेत्र चर्चित रहेदै आएको छ । यस क्षेत्र विशेषरूपमा धार्मिक प्राकृतिक तथा ऐतिहासिक रमणीय स्थलहरुको लागि पूर्वमै प्रख्यात रहेको छ । यस गाउँपालिकाको पूर्वी सीमाना भारतको पर्यटकीय क्षेत्रसंग जोडिने भएकाले पनि यस क्षेत्रमा पर्यटन विकासको ठूलो सम्भावना रहेको कुरामा दुईमत छैन ।

सन्दकपुरः

समुन्द्री सतहबाट ३६३६ मीटरको उचाईमा अवस्थित महाभारत पर्वत र इलाम जिल्लाकै सबै भन्दा अग्लो स्थानमा रहेको यस पर्यटकिय क्षेत्र र भारतको गंगासागरसंग जोडिने पूर्वकै प्रसिद्ध पवित्र कन्काई माईको उद्गम स्थल हो । इलाम र भारतको दार्जिलिङ्ग जिल्लाको सिमानामा अवस्थित सन्दकपुर डाँडो नेपाल, भारत,भुटान र चीनको हिमश्रृंखलाहरूको साठ्ठी बढी हिमालहरूको एकै स्थानबाट अलौकिक अतिरमणीय दृष्य अवलोकन, सूर्योदय, सूर्यास्त, प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकनका लागि उत्कृष्ट स्थानका रूपमा परिचित रहेको छ । विगतदेखिनै भारतीय तथा तेस्रो मुलुकका पर्यटकहरूका लागि आकर्षक गन्तव्यका रूपमा रहेको यस स्थानमा भारतीय सिमावर्ती क्षेत्रबाट पक्की सडक यातायातको सुविधा रहेको छ । यता माबु, कालपोखरी, विखे भञ्ज्याङ्ग हुँदै सन्दकपुरसम्म कच्ची सडक यातायातको सुविधा पुगिसकेको छ । साथै माइमभुवाको बुधबारे, खोर्साने कालापानी श्रीयाङ्गजी कालपोखरी र साविक माइमभुवा गाविसको बुधबारे, गोरुवाले भञ्ज्याङ्ग हुँदै सन्दकपुरसम्म पुग्ने मोटरबाटो पनि खोलिएको छ । सन्दकपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी नेपाल र भारत तर्फ आधारभूत सुविधा सहितका होटलहरु सञ्चालनमा रहेका छन् । सन्दकपुर देखि २ किलोमीटर पश्चिममा अवस्थित आहालडाँडा पनि प्राकृतिक दृश्यावलोकनका लागि रमणीय स्थान रहेको छ । विभिन्न पोखरी, झर्ना, धूपर लगायतका दृश्यावलोकनका लागि उत्कृष्ट स्थलहरु समेत रहेका छन् । यसका साथै माइमभुवा मा अवस्थित फुसेपोखरी अर्को रमणीय स्थलका रूपमा रहेको छ । माइमभुवामा राई तथा गुरुङजातीको संस्कृति र परम्पराको समेत अवलोकन गर्न सकिन्छ । बसोबासका लागि होमस्टे तथा ग्रामीण बजार बुधबारे हटियामा सामान्य होटलहरु रहेका छन् । छिन्तापुसम्म जानका लागि माइपोखरी हुँदै माइमभुवाको बुधबारे गोरुवालेसम्म गाडीमा गएर दुई घण्टाको पैदल मार्गको प्रयोग गर्न सकिन्छ । माइपोखरीबाट सिधै पैदल जान समेत सकिन्छ भने माइमभुवाको शेर्पेगाउँ हुँदै पनि पैदल ५ घण्टामा छिन्तापु पुग्न सकिन्छ । मेची राजमार्गमा पर्ने इलाम नगरपालिकाको विल्याँटे बजारबाट सन्दकपुर गाउँपालिकातर्फको सडक छुटिन्छ । यो सडक माइपोखरी हुँदै माइमभुवातर्फ बढ्दछ ।

टोड्के भरना:

सन्दकपुर गाउँपालिका वाड नं २ (साविकको माइमभुवा गाविसको वडा नं. ३ मा) रहेको, समुन्द्री सतहबाट १६०० मीटर उचाईमा अवस्थित टोड्के झर्ना ८५ मीटर अग्लो छ । माइमभुवा र मावुको सिमाना माईखोला देखि करीव ४० मीटर पश्चिममा रहेको यो झर्ना ईलामकै अग्लो झर्ना हो । झर्नाको अवलोकनका लागि सयौँ आन्तरिक तथा बाह्य पर्यटकहरु वर्षेनी यहाँ आँउने गर्दछन् । जंगलका माभमा पहराका वीचबाट झर्ने यो झर्नाको केही माथि समेत करीव ६० मिटरको अर्को झर्ना रहेकोले निकै रमणीय पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । यहाँ सम्म पुग्न गाडीको बाटो र ट्रेकिङ मार्ग समेत विकास भईसकेको अवस्था छ ।

ताल पोखरी:

यस पोखरी सन्दकपुर गाउँपालिकाको वडा नं. २ माइमभुवामा धूपर भन्दा केही माथी पर्दछ । यहाँ बाट कञ्चनजंगाको छायाँ बहुत सुन्दर मनै लोभ्याउने दृष्य देखिन्छ । याथै यस वडामा फुस्रे पोखरी लगायतका कालीका पोखरी,जौले पोखरी,गुफा पोखरीहरु पनि रहेको छ जुन अति सुन्दर रहेको छ ।

माईपोखरी:

जिल्ला सदरमुकाम इलाम बजारबाट करीव १७ किलोमिटर उत्तरमा रहेको सन्दकपुर गाउँपालिका वाड नं १ र ३ को सीमानामा पर्ने माईपोखरी नेपालकै एक आकर्षक पर्यटकीय गन्तव्य, धार्मिक आस्थाको केन्द्र र जैविक विविधताले धनी क्षेत्रका रूपमा रहेकोछ । माईपोखरी क्षेत्र इलाम जिल्लाको पर्यटकीय पर्यायका रूपमा रहेहै आएको छ । यस क्षेत्रको प्रमुख आकर्षण गन्तव्य माईपोखरीलाई २८ अक्टोबर सन् २००८ मा विश्व रामसार सूची अन्तर्गत सूचिकृत गरी नेपालको नवौं र मध्यपहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र घोषणा गरे पछि यसको विश्वव्यापी पहिचान समेत स्थापित भैसकेको छ । नौवटा कुनामा फैलिएको माईपोखरीलाई प्रकृतिको सुन्दर सिर्जनाका रूपमा लिइने गरिन्छ ।

माईपोखरीको नामाकरणमा ‘माई’ अर्थात् आमा जोडिएकाले पनि यसको महत्व दर्शाउँछ, जसको अर्थ पोखरीहरुको पनि आमा भन्ने लाग्दछ । माईपोखरीलाई साक्षात् देवीका रूपमा मानिन्छ, यहाँ बलिप्रथा भने निषेध रहेको छ । मनोकामना पूर्ण होस् भनेर भाकल गर्ने र परेवा उडाउने प्रचलन रहेको छ । धार्मिक आस्थाको केन्द्र रहेको यस क्षेत्रका बारेमा अनगिन्ति किम्बदन्तीहरु रहेका छन् । माईपोखरीको इतिवृत्त भन्ने पुस्तकमा टंक सुवेदीले लेख्नु भएको लेखका अनुसार मरुत राजाले यस ठाँउमा आएर नौवटा कुनामा नौवटै मन्दिर स्थापना गरि नवदुर्गाको पुजा गरी सो पुजा विसर्जन पश्चात पुजा स्थान सुरक्षित होस् भनी गंगाजीको आराधना गर्दा जल उत्पन्न भएको जनश्रुति रहेको छ । कुनै समयमा पोखरी वरिपरिका रुख विरुवाबाट पोखरीमा खसेका पातपतिङ्गरहरु चराचुरुङ्गीहरुले टिपेर बाहिर फ्याँक्ने गरेको कुराहरु सुन्न पाइन्छ । स्थानीयको भनाई अनुसार पहिले परापूर्वकालमा पोखरीमा पञ्चैवाजा, शंखघण्ट बज्ञे गरेको र हाल पनि पोखरीबाट आकस्मत अनौठो ज्योति निस्क्ने र तुरुन्तै लोप हुने गरेको रहस्य स्थानीयबासीहरु व्यक्त गर्दछन् । द्वापार युगको अन्त्यमा पाँच पाण्डवहरु वनबास रहने क्रममा बराहक्षेत्र, अर्जुनधारा हुँदै माईपोखरीसम्म आई फर्किएको जनश्रुति समेत पाइन्छ । यसै गरी राजा मारुतका साथमा उनकी ‘इला’ नाम गरेकी छोरी पनि आएकी थिइन् र उनै ‘इला’ बाट यस जिल्लाको नाम नै इलाम रहन गएको हो भन्ने जनश्रुति समेत रहेको छ । माईपोखरीलाई हिन्दु, बौद्ध र किराँत मुन्द्युम धर्मको आस्थाका रूपमा लिइन्छ । साथै हिन्दु धर्म अन्तर्गतका पुरणहरुमा यस पोखरीको बारेमा व्याख्या गरेको पाइन्छ । माईपोखरी परिसरमा सत्यधुनी आश्रम, निर्मल माईआश्रम, टाँसी छोलिङ्ग गुम्बा, शिवालय, सरस्वती मन्दिर तथा भगवती मन्दिर रहेका छन् । वैशाखे पुर्णिमा र ठुली एकादशीका दिन माईपोखरीमा विशेष पुजा अर्चना र मेला लाग्ने परम्परा रही आएको छ । धार्मिक तथा सांस्कृतिक विविधताले धनी यस क्षेत्रका समुदायको माईपोखरी प्रतिको आस्था भने समान रहेकोछ । सबै धर्म संस्कृतिको संगम रहेको माईपोखरीले सिंगो इलामको सास्कृतिक सम्भयताको प्रतिविम्बित गर्ने कुरा सहप्राध्यापक युद्धप्रसाद बैद्यले ‘माईपोखरीको इतिवृत्त’ नामक पुस्तक भित्र आफ्नो लेखमा उल्लेख गर्नु भएकोछ ।

९० हेक्टर मा फैलिएको यस सिमसार माईपोखरी क्षेत्र जैविक विविधताका दृष्टिले समेत उत्तिकै महत्वपूर्ण रहेको छ । यस क्षेत्रमा ४ प्रजातीका लालीगुँरास, ३ प्रजातीका चाप, कटुस, लौठ सल्ला, भद्रासे, सल्ला, १६ प्रजातीका सुनाखरी, ६२ प्रजातीका जडिबुटी सहित ३०० प्रजातीका फुलफुले र नेपालमा मात्र पाइने गलैचे भूयाँ -Peat moss) वैज्ञानिक नाम (Sphagnum Nepalense H.suzuki), लेउ, उन्यू लगायतका वनस्पति पाइन्छन् । लोपोन्मुख पानी गोहोरो (ठकठके) (Himalayan

Salamander), लोखर्के, ओत, भ्यागुत्ता, पाहा, चमेरो, मृग, सर्प लगायत १२ प्रजातीका जलचर, ६ प्रजातीका उभयचर, ३ प्रजातीका माछा, १४ प्रजातीका स्तनधारी र ३०० भन्दा बढी प्रजातीका चराचुरुङ्गीहरु रहेका छन् ।

माईपोखरीमा खास गरी तीन थरिका पर्यटकहरु आउने गर्दछन् । पहिलो धार्मिक आस्थाका आधारमा आउने, दोस्रो यहाँको प्राकृतिक सुन्दरता र सम्पदाको अवलोकन गर्न आउने र तेश्रो यहाँको सामाजिक, आर्थिक, साँस्कृतिक, तथा वातावरणीय पक्षको अध्ययन अनुसन्धान, संरक्षण र विकासमा लागि पर्ने मानिसहरु रहेका छन् । इलामको उत्तरी क्षेत्र प्रवेशको लागि एउटा सजिलो मार्ग भएका कारण समेत यस क्षेत्रमा पर्यटकहरु धेरै संख्यामा वर्षै भरि आउने गर्दछन् । यातायातको सुविधाले समेत यस क्षेत्रमा आउने जाने पर्यटकहरुलाई सजिलो भएको छ । जिल्लाका अन्य गन्तव्यहरुसँग यसको सम्पर्क र सञ्जाल बनाउन सके आगामी दिनमा यस क्षेत्रको पर्यटकीय विकासमा थप टेवा पुग्ने देखिन्छ ।

हाँगेथामः

सन्दकपुर गाउँपालिका वाड नं ५ जमुनामा समुन्द्री सतहबाट करिव २१७० मिटर उचाईमा अवस्थित हाँगेथाम प्रकृतिप्रेमी, संरक्षणकर्मी र पर्यटकहरुका लागि आकर्षक गन्तव्य हो । हाँगेथाम क्षेत्र प्राकृतिक सम्पदा, जैविक विविधताले धनी आकर्षक भूपरिदृश्य, धार्मिक तथा पर्यटकीय दृष्टिले इलाम जिल्लाको उत्कृष्ट गन्तव्य पनि रहेकोछ । स्वच्छ, चिसो हावापनी, छिनछिनमा परिवर्तन हुने मौसम, भुइँ कुहिरोको सेताम्य दृश्य, चराचुरुङ्गीहरुको चिरविर आवाज, धना वनजंगल र इलाम जिल्लाका अधिकांश भागका दृश्यहरु देखिने यस क्षेत्रमा पुग्ने जोकोहिको मन आनन्दित हुन्छ । विश्वमै दुर्लभ मानिएको हाब्रे (रेडपाण्डा), थार, ध्वाँसे चितुवा, कालो भालु, चरीबाघ, राजपंखी, ठकठके लगायतका वन्यजन्तु, काँडेभ्याकुर, मुनाल, चिल, पानीहाँस लगायत मौसम अनुसार टाढाटाढाबाट बसाई सरी आउने चराचुरुङ्गीहरु (Migratory Birds), र लालीगुँरास, चाँप, लौठसल्ला, सुनाखरी, चिराइतो, बान्टे, बज्राँठ, कटुस, लगायत धेरै जडिबुटीहरु यस क्षेत्रमा पाइन्छन् । चरा अवलोकनका लागि यो क्षेत्र विश्वमै प्रसिद्ध रहेको संरक्षणका पुस्तकहरुमा पढ्न पाइन्छ । जैविक विविधता सम्बन्धी अध्ययन, अनुसन्धान र अवलोकनका लागि विभिन्न देशहरुबाट मानिसहरु यस क्षेत्रमा आउने गरेकाछन् ।

हाँगेथाम क्षेत्रको धार्मिक र साँस्कृतिक महत्व पनि उत्तिकै रहेको छ । हिन्दु, बौद्ध, र किराँत समुदायले यस क्षेत्रलाई विशेष धार्मिक आस्थाले हेर्ने गरेका छन् । नागपुजा, ल्होसारपर्वको अवसरमा विशेष पुजाआजा र भाकल गर्ने परम्परा रहेकै आएकोछ । यस बाहेक जैविक विविधताको अध्ययन, अनुसन्धान र अवलोकन, पिकनिक, प्राकृतिक दृश्यावलोकन, स्थानीय संस्कृति, परम्परा र रहनसहनको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आउने गरेकाछन् । हाँगेथाम क्षेत्रमा शोर्पा, राई गुरुङ र तामाङ्ग समुदायको सानो बस्ती रहेको छ । यहाँ ग्रामीण रहनसहनको भरपुर आनन्द लिन सकिन्छ । इलाम सदरमुकाम नजीकै रहेको विल्ल्याँटे बजारबाट मोटर चढी जमुनाको हाँगेथाम पुग्न सकिन्छ । हाँगेथामबाट भारततर्फको सिमावर्ती क्षेत्र कैयाँकट्टा, गैरीबास, जौबारी हुदै सन्दकपुरको मनोरम दृष्यको अवलोकन गर्न जान सकिन्छ ।

चोयाटार सामुदायिक वन :

सन्दकपुर गाउँपालिका वाड न. ५ जमुनामा अवस्थित चोयाटार सामुदायिक वन विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र ग्रामीण पर्यटनको प्रारम्भसँगै भखरै विकसित हुदै गएको पर्यापर्यटकीय

स्थल हो । स्थानीय समुदायले यस वन क्षेत्रमा रेडपाण्डाको बासस्थान संरक्षण गरी आगन्तुक आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि रेडपाण्डा अवलोकन गर्ने व्यवस्था मिलाएकोछ । मालिङ्गाको भण्डार रहेको यस स्थानमा , स्थानीय स्तरमा होमस्टे प्रणालीको व्यवस्था छ । चोयाटार पुग्नका लागि इलाम सदरमुकाम नजीकैको विल्याँटे बजारबाट सडक यातायातको माध्यमले जमुनाको बुधबारे बजार हुदै इडला चोयाटार पुग्न सकिन्छ ।

जौबारी, तुम्लिङ्ग र मेग्मा :

सन्दकपुर गाउँपालिका वाड न. ५ जमुनाको पूर्वीउत्तर भेगमा अवस्थित जौबारी सिमावर्ती व्यापारिक थलो र पर्यटकीय स्थल हो । इलाम जिल्लाका विभिन्न प्राकृतिक स्थानहरुको दृश्यावलोकन, सगरमाथा, कञ्चनजंघा लगायतका हिमश्रृंखलाहरुको दृश्यावलोकन तथा शेर्पा, भोटिया रहनसहन र संस्कृतिको अवलोकनका लागि जौबारी परिचित रहेको छ । जौबारीबाट ४ किलोमिटर दक्षिणको भारतीय सिमावर्ती क्षेत्रमा अर्को सानो वस्ती तुम्लिङ्ग र त्यसभन्दा २ किलोमिटर दक्षिणमा मेग्मा अवस्थित रहेकोछ । यस क्षेत्रमा सिमावर्ती ट्रैकिङ रुट (Boarder Trekking Route), नेपाल तथा भारतीय क्षेत्रको दृश्यावलोकन, सिंहलिला नेशनल पार्कको अवलोकन प्रमुख आकर्षणका रूपमा रहेकाछन् । खास गरी भारतीय भूमि हुदै सन्दकपुर आउने भारतीय तथा तेश्रो मुलुकका पर्यटकहरु यहि मार्ग भएर जाने हुदै दिनहुँजसो यस क्षेत्रमा पर्यटकहरुको चहलपहल भइरहन्छ । पर्यटकहरुका लागि खान तथा बस्नको आधारभूत सुविधा सम्पन्न होटलहरु यस क्षेत्रमा रहेका छन् । इलाम सदरमुकामबाट नयाँबजार थुम्के हुदै वा पशुपतिनगर गोर्खे लामिधुरा हुदै यी स्थानहरुसम्म मोटरबाट या पैदलयात्रा गरी पुग्न सकिन्छ । जौबारीमा नेपाल सरकारको आलु विकास तथा अनुशन्धान केन्द्र रहेको छ, जहाँ करिब १३६ जातिका आलुहरु उत्पादन गरी आलु उत्पादनको क्षेत्रमा राम्रो परिचय बनाएको छ ।

माबुथाम :

सन्दकपुर गाउँपालिका वाड नं. ४ माबुमा अवस्थित माबुथाम र आसपासका क्षेत्रहरु पर्यटकीय दृष्टिले निकै रमणीय क्षेत्रका रूपमा रहेका छन् । यस क्षेत्रमा रहेको बौद्ध समुदायको साधना केन्द्र दुख्याड गुफा, बौद्ध गुम्बा, रमिते दुङ्गा, चमेरे गुफा, माबुथाम, बालागुरु गुफा, दोबाटे, लालबास सिमसार क्षेत्र, विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डा पाइने स्थान हो । भारतीय सिमावर्ती क्षेत्र, कालपोखरी र बिखेभञ्ज्याङ्ग पर्यटकीय आकर्षणका क्षेत्रहरु हुन् । यस स्थानबाट नजीकै रहेको अर्को पर्यटकीय गन्तव्य सन्दकपुर समेत जान सकिन्छ । प्राकृतिक दृश्यावलोकन, जैविक विविधता अवलोकन तथा ग्रामीण रहनसहनको अध्ययनका लागि यो क्षेत्र महत्वपूर्ण रहेकोछ । मेची राजमार्गको विल्याँटे, सुलुबुङ्ग, माइखोला, सोमबारे बजार हुदै जीपबाट लगभग डेढ घण्टाको यात्रामा माबुथाम पुग्न सकिन्छ । यस भेगमा पर्यटकहरुका लागि सिमित संख्यामा होटल र होमस्टेहरु सञ्चालित रहेका छन् ।

चन्द्रपाल थेवे धाप पोखरी:

सन्दकपुर गाउँपालिका वडा नं. ५ जमुनामा अवस्थित चन्द्रपाल थेवे धाप पोखरी प्राकृतिक रूपमा रहेको सिमासार क्षेत्रमा बाँध बाँधी बनाइएको इलाम जिल्लाकै सबैभन्दा ठूलो मावन निर्मित जलाशय हो । यसको निर्माण २०७१ सालबाट शुरु भएको हो । यो करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । यस पोखरी वरिपरि १३ बटा पानीका मुहानहरु रहेका छन् । । धेरै प्राकृतिक पर्यटकीय उपज भएको इलाममा यो मुख्य मानव निर्मित पर्यटकीय उपज हो । यो जलाशयको निर्माणसँगै हरेक नयाँ बर्षको

पहिलो दिन यहाँ विशेष मनोरञ्जनात्मक सांस्कृतिक मेला आयोजना गर्ने कार्यक्रम गर्न थालिएको छ । यस पोखरीमा विभिन्न प्रकारका माछा पाईनका साथै फिसिड र डुड्गा सयर समेत गर्ने व्यवस्था भएकोले पर्यटकको मन जित्न सफल भएको छ ।

छिन्टाप्पु :

करिव ३३०० मिटरको उचाईमा रहेको यस छिन्टाप्पु डाँडा पाँचथर जिल्लाको फिदिम नगरपालिकाको सिमानालाई छुने वडा नं. १ माईपोखरी र वडा नं. २ को सिमानामा पर्ने उत्तरी भेगमा पर्दछ । यस क्षेत्रमा डाँफे, रेडपाण्डा, चितुवा, घोरल, भालु बाँदेल जस्ता बहुमुल्य जनावारहरु पाउन सकिन्छ । यसका साथै यस क्षेत्र हिँउदमा सेताम्य हिउले ढाक्ने भएकोले यस क्षेत्रमा बहुमुल्य हिमाली जडिवुट्टी जस्तै विखुप्मा सतुवा, पाखानवेद, चिराईतो आदि प्रसस्त पाईन्छ । यो ईलामकै एकै ठाउँमा सबै भन्दा धेरै करिव १८ प्रजातिका लालिगुरास पाईने क्षेत्र पनि हो । छिन्टप्पुबाट कञ्चनजंगा हिमश्रीझखला र १४ वटा जिल्ला एकै स्थानबाट अवलोधन गर्न सकिन्छ । यहाँ चारबटा सासाना पोखरी रहेको छ जुन अति सुन्दर छ जहाँ हिमालको प्रतिविम्बले भन मनमोहक बनाएको छ । ढुंगामा ओखल आकृतिमा पानी पलाएको अद्भूत प्राकृतिक स्थल रहेको छ यो ईलाम जिल्लाको चार माई मध्ये पवित्र खोला पुवामाई वा पुवाखोलाको उद्गम स्थल पनि हो । साथै माईपोखरी कै भित्ते भन्ने ठाउँमा स्याल ढाँडे गुफा करिव २५ फीट लम्बाई भएको गुफा रहेको छ जहाँ प्रत्येक वर्ष शिवरात्रीको दिन ठुलो मेला लाग्ने गर्दछ ।

माईखोला र पुवाखोला

माईखोला, एक पवित्र धार्मिक तथा प्रकृतिक रूपमा रहेको सदावहार वहने महाभारत पर्वतकै उच्च स्थान सन्दकपुरबाट उत्पत्ती भएको ईलामकै सबैभन्दा ठूलो खोला हो जसलाई भापा जिल्लामा कन्काईमाई नामले समेत चिनिन्छ । साथै पुवाखोला, गिताड खोला, धुवाखोला, पाहा खोला, निवा खोला, निवा खोला, राते खोला, ईझ्ला खोला, छाँगे खोला (भरना), समाहा खोला, सानीमाई खोला, चमेरे खोला, भालु खोला जस्ता दर्जनौ खोला तथा अन्य धेरै सासाना खोल्सा खोल्सीहरु रहेकोले यस गाउँपालिका इलामकै सबै भन्दा बढी पानीको स्रोत भएको गाउँपालिकाको रूपमा रहेको छ । जसले गर्दा पर्यावरणीय सन्तुलन, सिचाई, खानेपानी तथा जलविद्युत उत्पादनको लागि यो भूमीको ठलो महत्व रहेको छ ।

साथै सन्दकपुर गाउँपालिका प्रदेश नं.१ कै प्रमूख गन्तव्य स्थल र संस्कृतिक ग्रामको रूपमा घोषणा भएको र संघ सरकारको एक सय गन्तव्य स्थलहरु मध्ये उत्कृष्ट दश गन्तव्य स्थलको रूपमा समेत छनौट भईसकेको हुनाले पनि यस गाउँपालिकाको महत्वलाई उजागर गर्दछ ।

समग्रमा हेर्दा पर्यटकीय स्थलहरुको उद्गम भूमि, विभिन्न किसिमको हावापानी, संस्कृति, भेषभुषा, रितिरिवाज, भाषा, जातजाति वसोवास गरेको भुमि हो भने अनेकौ जडिवुटीले भरिएको वन क्षेत्र चार वटा जलविद्युत आयोजनाको मुहान रहेको साथै अनन्त विकासका संभावनाहरुलाई थेगिरहने अवसर यस गाउँपालिकाले पाएको छ ।

२. काम कर्तव्य र अधिकार

सन्दकपुर गाउँपालिका गाउँ कार्यपालिका (कार्य बिभाजन) नियमावली २०७४ अनुसार
गाउँकार्यपालिकामा रहने विषयगत शाखा (शाखा, कार्यालय, उपशाखा, इकाईको विवरण)

(गराउनु पर्ने जनसंख्या तथा विकासका मुख्य मुख्य प्राथमिकता अनुरूप संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा विषयगत शाखा तथा कार्यालय, उपशाखा वा इकाई निर्धारण गर्न सक्नेछन् । जनशक्तिको उपलब्धता तथा प्रशासनिक खर्चलाई ध्यान दिई एउटा विषयगत शाखा अन्तर्गतको कुनै कार्यालय, वा उपशाखा इकाईले मिल्दो अन्य विषयक्षेत्रको कार्यसमेत सम्पादन गर्न सक्नेछ ।)

१. सामान्य प्रशासन शाखा

- (क) स्थानीय सेवा तथा जनशक्ति विकासउपशाखा
- (ख) सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन उपशाखा
- (ग) स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा वडा सँगकोउपशाखा समन्वय
- (घ) नगर प्रहरी व्यवस्थापनउपशाखा
- (ड) न्याय, कानून तथामानव अधिकार प्रवर्द्धनउपशाखा
- (च) सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन उपशाखा
- (छ) बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण उपशाखा
- (ज) बैठक तथा विधायन उपशाखा
- (झ) आन्तरिक लेखा परीक्षण उपशाखा
- (ञ) विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधि तथा विभूषण इकाई

२. राजश्व तथा आर्थिक प्रशासनशाखा

- (क) राजश्व नीति तथा प्रशासन उपशाखा
- (ख) आर्थिक प्रशासन उपशाखा

३. पूर्वाधार विकास तथा भवन नियमन शाखा

- (क) सडक तथा यातायात व्यवस्था उपशाखा
- (ख) भवन तथा भवन संहिता एवं निर्माण इजाजत(डिजाइन समेत उपशाखा
- (ग) जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा,भू-उपयोग तथावस्ती विकास उपशाखा
 - जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा इकाई
 - बस्ती विकास इकाई

(घ) जलविद्युत, उर्जा, सडक वत्ति तथासिंचाई उपशाखा

- जलविद्युत, उर्जा र सडक वत्तिइकाई
- सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रणइकाई

(ङ) वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण तथा फोहरमैला व्यवस्थापन उपशाखा

(च) विपद् व्यवस्थापन (बारुणयन्त्र, ऐम्बुलेन्स तथा यन्त्र उपकरण परिचालन समेत)उपशाखा (छ) सार्वजनिक निजी साभेदारी इकाई

४. आर्थिक विकास शाखा

- (क) कृषि, पशुपन्धी तथा सहकारी कार्यालय
- (ख) वन तथा भू-संरक्षण कार्यालय
- (ग) उद्योग तथा उद्यमशिलता विकास उपशाखा
- (घ) रोजगार प्रबद्धन तथा गरिबी न्यूनीकरण उपशाखा

५. सामाजिक विकास शाखा

- (क) आधारभूत तथा माध्यमिक शिक्षा कार्यालय
- (ख) खेलकुद तथा अतिरिक्त क्रियाकलाप इकाई
- (ग) आधारभूत स्वास्थ्य तथा सरसफाई कार्यालय
- (घ) खानेपानी व्यवस्थापन कार्यालय
- (ङ) लैंगिक समानता तथा सामाजिक सुरक्षा उपशाखा

- लैंगिक समानता इकाई
- वालवालिका, किशोर किशोरी तथा युवा इकाई
- अपांगता भएका व्यक्ति तथाजेष्ठ नागरिक इकाई

(च) गैरसरकारी संस्था परिचालन, समन्वय तथा नियमन इकाई (छ) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ताइकाई (ज) संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रबद्धनइकाई

६. योजना, अनुगमनतथा तथ्यांक शाखा

- (क) योजना, कार्ययोजना तर्जुमा उपभोक्ता तथा समिति परिचालन इकाई (ख) अनुगमन तथा मूल्यांकन इकाई (ग) तथ्यांक व्यवस्थापन इकाई

बिषयगत शाखाको कार्य विभाजन

१. सामान्य प्रशासन शाखा

(क) स्थानीय सेवातथा जनशक्ति विकास

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन
- संविधानको धारा ३०२ बमोजिम सायोजन भई आउने कर्मचारीको व्यवस्थापन

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य
- गाउँपालिकाको संगठन विकास, सङ्गठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, बद्धन र प्रनियमन
- मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा
- गाउँपालिकामा सार्वजनिक विदा, उत्सव जात्रा, उर्दी आदिको व्यवस्थापन
- स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरु ।

(ख) सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन

- गाउँपालिकाको लागि सार्वजनिक खरीदतथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
- गाउँपालिकाभित्रको सार्वजनिकतथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसाय, पूर्वाधार, उद्योग, खानी तथा खनीज, कोवन विवरण सहितको अद्यावधिक अभिलेख
- गाउँपालिकाको स्वामित्वमा रहेको सम्पत्तिको अद्यावधिक अभिलेख
- गाउँपालिकास्थित सरकारी सम्पत्तिको एकीकृत विवरण ।

(ग) स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय वडासँगको तथा समन्वय

- संघ तथा प्रदेश तहमा संविधान तथा कानून बमोजिमको सहभागिता तथा प्रतिनिधित्व
- जिल्ला समन्वय समितिसँगको समन्वय
- वडा तहसँगको सम्पर्क र समन्वय
- पत्राचार, सभा, समारोह, शिष्टाचार

(घ) नगर प्रहरी व्यवस्थापन

- संघीय तथा प्रदेश कानूनको अधिनमा रही नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
 - नगर प्रहरीमार्फत देहायका कार्य सम्पादन गर्ने,
 - नीति, कानून, मापदण्ड, निर्णयहरु कार्यान्वयनमा सहयोग,
 - सम्पत्तिको संरक्षण,
 - गाउँपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग, स्थानीय बजार तथा पार्किङ स्थलको व्यवस्थापनमा सहयोग,
 - नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन, य गाउँ बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान, य स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
 - कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्टि जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
 - विपद्व्यवस्थापनमा सहयोग,
 - अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग, फूटपाथ व्यवस्थापन
- निर्माण नियमन य गुणस्तर नियन्त्रण
 - नगर प्रहरी सम्बन्धी अन्य कार्य ।

(ङ) न्यायिक समितिको सचिवालय,न्याय, कानून,मानव अधिकार प्रवर्द्धनतथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन

- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य
- न्याय तथा कानूनी राज्यकोपरिपालना
- मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन
- व्यक्ति र समुदायबीचमेलमिलाप र मध्यस्थताको व्यवस्थापन
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन

(च) सूचनातथा सञ्चार प्रविधि वकासी तथा विस्तार र एफ.एम. सञ्चालन

- नवीकरण र नियमन
- एक सय वाटसम्मको एफ. एम.रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तारसम्बन्धी कार्यक्रमतर्जुमा र कार्यान्वयन
- बैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी
- सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन ।

(छ) बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा उपभोक्ता हित संरक्षण

- स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यवस्थापन तथा अनुगमन
- बजार तथा हाट बजार व्यवस्थापन
- उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
- स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन
- स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरकोग अनुगमन र नियमन,
- उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- खाद्य पदार्थको गुणस्तर नियन्त्रण,
- खानेपानीको गुणस्तर नियन्त्रण,
- स्थानीय व्यापार प्रवर्द्धन सहजीकरण र नियमन,
- स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन ।

(ज) बैठक तथा विधायन

- कार्यपालिकातथा सभाको बैठक व्यवस्थापन
- कार्यपालिकाको निर्णयहरूको विद्युतीय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन
- कार्यपालिका तथासभामा पेश गर्नुपर्नेविभिन्न नीति, नियम तथा कानूनको मसौदामा संयोजन
- कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन
- नीति, कानूनकोप्रमाणीक प्रतिको संरक्षण,प्रकासनका लागि समन्वय

- विधायन सम्बन्धी अन्य कार्य

(भ) आन्तरिक लेखापरीक्षण

- आन्तरिक तथा पूर्व लेखापरीक्षण
- लेखापरीक्षण विवरण(बेरुजूको लगत समेत)को अभिलेख व्यवस्थापन
- अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
- लेखापालनसम्बन्धी क्षमता विकास कार्य

(ज) विदा, उत्सव, उर्द्दी, जात्रा, पर्व, उपाधी, विभुषण, आदि ।

- स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उर्द्दी आदिको व्यवस्थापन
- उपाधी तथा विभुषण सम्बन्धी सिफारिश, अभिलेख

२. राजश्व तथा आर्थिक प्रशासनशाखा

(क) राजश्व नीति तथा प्रशासन

- राजश्व सम्बन्धी नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन(राजस्व चुहावट नियन्त्रण समेत)
- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिस्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर(मालपोत,) दण्ड जरिवाना, मनोरञ्जन कर, बहालविटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन
- सार्वजनिक खर्च तथा प्राकृतिकस्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा बाँडफाँड
- आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिमप्राकृतिक श्रोत साधन र सेवा शुल्क स्ताज रोयल्टी सङ्कलन, समन्वय र नियमन
- स्थानीय पूर्वाधार सेवा पयोगमारउ सेवा शुल्क तथा दस्तुर(नीति, कानून, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन)
- मालपोत संकलन
- कानून बमोजिम ढुङ्गा, टी, गिटवालुवा, माटो, तुन, स्लेट, फायरक्लेजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खननरसो सम्बन्धी रोयल्टी सङ्कलन
- ट्रेकिङ, कायाकिङ,
- सामुदायिक वनको सञ्चालन व्यवस्थापनबाट र प्राप्त रोयल्टी सङ्कलन
- पानीधृ, कूलो, पैनी जस्ता वा सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन
- प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
- प्रचलित कानून बमोजिम दण्ड जरिवाना
- बाँकी बक्यौता रकमको लगत र असुल उपर

- करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक
- वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड
- आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन
- राजश्व परामर्श समिति सम्बन्धी विषय
- स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- राजश्वको सम्भाव्यता अध्ययन
- राजस्व सूचना तथा तथ्याङ्को आदान प्रदान
- संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था

(ख) आर्थिक प्रशासन

- आर्थिक(कार्यविधी)नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन
- बजेट सीमा निर्धारण, बजेटतर्जुमा, कार्यान्वयन र नियमन
- सञ्चित कोषतथा आकस्मिक कोषको व्यवस्थापन
- लगानी र लाभांशको व्यवस्थापन
- लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्यसंचालन कोष तथा अन्य सरकोषरीतथाक संपत्तिको एकीकृत विवरण
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषण
- ऋण तथा अनुदानको व्यवस्थापनर नियमन
- लगानी प्रक्षेपण(सहकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन
- कारोबारका लेखांकन, नियन्त्रण तथा व्यवस्थापन
- राजश्व तथा व्ययको अनुमान
- बेरुजू फछ्यौट
- आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय।

३. पूर्बाधारवकासी तथा भवन नियमनशाखा

(क) सडक तथा यातायात व्यवस्था

- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायातसम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्कार्यान्वयन, मर्मत, सम्भार
- यातायात सुरक्षाव्यवस्थापन र नियमन

- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाकोणस्तर, भाडागु दर निर्धारण र नियमन
- ट्रायाक्सी सेवा अनुमती, व्यबस्थापन र नियमन,
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैङ्गिगमैत्री यातायात प्रणालीको द्वन्द्वप्रव
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसंग समन्वय
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि
- यातायात सुविधामानागारिकको सरल, सहज र समान पहुँच

- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन

- निजी यातायात नियमन व्यवस्थापन

(ख) भवन तथा भवन संहिताएवंनिर्माण इजाजत(डिजाइन समेत)

- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,

- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन

- भवन निर्माण इजाजत, भवन संहिता कार्यान्वयन

- भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, मन निय

- पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनःनिर्माण,

- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार,

(ग) जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा, भू-उपयोग तथावस्ती विकास जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा,

- प्रादेशिक मापदण्ड बमोजिमघरजग्गा धनी दर्ताप्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन
- भूमिको वर्गीकरण अनुसारको लगत
- जग्गाको कित्ताकाट र भूमी लगत(नक्शा, स्नेस्ता) निर्माण र संरक्षण
- सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण्तथावितरणमा समन्वय र सहजीकरण
- जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता
- विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत

बस्ती विकास

- शहरीकरण, बस्ती विकाससम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना हिचान, प अध्ययन, कार्यान्वयन र नियमन

- आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन

- गाउँपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन

- आधारभूत बसोबास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय

- योजनाबद्ध र व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा 'न्वकायान

- एकीकृत बस्ती विकासका लागि जग्गाको ककरणार्थी तथा जग्गा विकास र व्यवस्थापन

- सङ्घीय र कार्यान्वयन
- सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासकाकार्यक्रमको तर्जुमार कार्यान्वयन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्था
- स्थानीयस्तरमा सुकुम्वासी सम्बन्धी जीविकोपार्जन र वसोवास व्यवस्था
- एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन ।
-

(घ) जलविद्युत, उर्जा, सडक वर्तीर सिंचाई

जलविद्युत, उर्जा र सडक वर्ती

- साना जलविद्युतआयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक ऊर्जा सम्बन्धी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि/प्रबद्धन,
- विद्युत वितरण प्रणाली रेवाकोस व्यवस्थापन, सञ्चालन नियमनर
- जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिई जलस्रोतको बहुउपयोगीस विकार्यक्रमको तर्जुमा र कार्यान्वयन
- स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- सडक वर्तीको व्यवस्था
-

सिंचाईतथा जलउत्पन्न प्रकोप नियन्त्रण

- सिंचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन
- सिंचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- स्थानीय साना, सतह तथा भूमिगत सिंचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारण सङ्गलन व्यवस्थापन
- जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी स्थानीय
- तटबन्ध, नदी नियन्त्रण तथा नदी व्यवस्थापन र नियमन
- साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन ।

(ङ) वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण तथा फोहरमैला व्यवस्थापन

- स्वच्छ तथा स्वस्थ वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन
 - बृक्षारोपण, हरियाली तथाहरित क्षेत्रको प्रवर्द्धन
 - फोहरमैला सङ्कलन, पुनःउपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन
 - सरसफाई तथास्वास्थ्यजन्य फोहरमैलाको व्यवस्थापन
 - वायु तथा ध्वनीको प्रदूषण नियन्त्रण
 - हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण
 - सार्वजनिक शौचालय व्यवस्थापन
 - वातावरणीय जोखिम न्यूनीकरण
 - न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन
 - वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन
 - पानी मुहानको संरक्षण
 - पहिरो नियन्त्रण
 - जलवायु परिवर्तन अनुकूलन कार्यक्रम
- (च) विपद्व्यवस्थापन, बारुण यन्त्र, एम्बुलेन्स
- विपद्व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन
 - विपद्पूर्व तयारी तथा प्रतिकार्य यो, जोखिमना न्यूनीकरण कार्य योजना
 - विपद्पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
 - विपद्जोखिम क्षेत्रको नक्साङ्काता तथा बस्तीहरूको पहिचान र स्थानान्तरण
 - विपद्व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजी क्षेत्र सँग सहयोग, समन्वय र सहकार्य
 - विपद्कोषको स्थापना तथासञ्चालन र स्रोत साधनको परिचालन
 - विपद्पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण
 - विपद्सम्बन्धी तथाङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
 - प्राकृतिकप्रकोपको रोकथाम र पूर्व तयारी
 - विपद्जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको कार्यान्वयन
 - बारुण यन्त्र तथा एम्बुलेन्सको सञ्चालन तथा व्यवस्थापन
 - स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली

(छ) सार्वजनिक निजी साभेदारी

- स्थानीय सार्वजनिक-निजी साभेदारी सम्बन्धी स्थानीय नीति, योजना निर्माण
- स्थानीय सार्वजनिक-निजी साभेदारीका आयोजना छनौट तथा कार्यान्वयन
- स्थानीय विकासमा निजी क्षेत्रको प्रबद्धन

४. आर्थिक विकासशाखा

(क) कृषि, पशुपन्धी तथा सहकारी

कृषि

- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, पदण्ड, मा योजना, कार्यान्वयन र नियमन
- कृषि बजार सूचना, कृषिबजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक विकास क्षमता कार्यक्रमको सञ्चालन
- कृषिजन्यप्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको क्षणसंरप्रवर्द्धन
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण
- कृषिसम्बन्धी वीमा र कर्जा सहजीकरण
- शीत भण्डारणको व्यवस्थापन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिकवा, टेवा, से सीप विकास र सशक्तीकरण
- कृषि बीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन
- कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीयघ् सङ्गठनहरूको समन्वय, व्यवस्थापन र नियमन
- कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
- कृषि तथाङ्को व्यवस्थापन र सूचना प्रणाली कृषितथा सम्बन्धी सूचनाको प्रचारप्रसार
- कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन
- पशुपालनर पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पशुपन्धी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषकताविकासक्षम कार्यक्रमको सञ्चालन र नियमन
- पशुपन्धीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण

- पशुपन्धी चिकित्सा सेवाको व्यवस्थापन,
- पशुनश्ल सुधार पद्धति विकास र व्यवस्थापन
- पशुपन्धी सम्बन्धी बीमा र कर्जा सहजीकरण
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन
- पशु आहारको गुणस्तरनियमन
- स्थानीयस्तरमा पशुपन्धी सम्बन्धी तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।

सहकारी

- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन
- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन
- सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन
- स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य
- सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- स्थानीय सहकारीको क्षमता अभिवृद्धि
- स्थानीय सहकारी क्षेत्रको प्रबर्द्धन, विकास र परिचालन।

(ख) वन, भू-संरक्षण, वन्यजन्तु, जलाधार, जडिबुटी तथा जैविक विविधता

- वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कवुलियती वनको संरक्षण, द्वन्द्व, सम्बउपयोग र नियमन
- वन उपभोक्ता समूहको व्यवस्थापन
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कवुलियती वनको व्यवस्थापन
- नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन
- निजी तथा व्यवसायिक वनको प्रबर्द्धन र नयमन्ता
- सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन
- जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, सर्भेक्षण, उत्पादन, सङ्कलन, प्रबर्द्धन, प्रशोधन, र बजार व्यवस्थापन
- वनबीज बगैँचा स्थापना, व्यवस्थापन र प्रबर्द्धन

- नर्सरी थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रबर्द्धन
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन
- वन्यजन्तुबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन
- स्थानीय प्राणी उद्यान(चिडियाखाना) को स्थापना र सञ्चालन
- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन
- वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्गन र अध्ययन अनुसन्धान
- रैथाने प्रजातिको संरक्षण धन्रप्रवर्द्ध
- मिचाहा प्रजातिको नियन्त्रण
- जैविक विविधताको अभिलेख
- सामुदायिक भूसंरक्षण त्रोमारसआधारित आय आर्जन कार्यक्रम
- भूसंरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन
- जलवायू परिवर्तन अनुकूलन कार्य
- आय आर्जनमा आधारित जडीबुटीको संरक्षण, प्रबर्द्धन, व्यवस्थापन

(ग) उद्योग तथा उद्यमशिलता विकास रखानी तथा खनिज पदार्थको संरक्षण उद्योग

- लघु, घरेलु तथा साना उद्योगको गकादर्ता, नवीकरण, खारेजी र नियमन
- लघु, घरेलु तथा साना उद्योगको विकास र प्रबर्द्धन
- उद्यमशिलता प्रबर्द्धन
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी
- सीप विकास सम्बन्धी कार्यको प्रबर्द्धन ।

खानी तथा खनिज

- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- ढुङ्गा, गिटी, बालुवा, माटो, नुन, स्लेट, खरीढुङ्गा, फायरक्लेजस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन्
- ढुङ्गा, गिटी, बालुवा, नुन, माटो, खरीढुङ्गा, फायर क्ले तथा स्लेट आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन् र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यवस्थापन

- भौगोलिक नक्सा प्रकाशन।

(घ) रोजगार प्रबद्धन तथा गरिबी न्यूनीकरण

- गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- गरिबी निवारणको स्थानीय रणनीति तर्जुमा
- गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन
- गरिबी निवारण सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीय संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, शोधनप्र र सूचना प्रणालीको स्थापना
- स्थानीय स्तरमा रहेका विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचनाय वस्थापन
- पहिचान भएका गरिब घरपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, त स्रो परिचालन र व्यवस्थापन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सीकोकुम्ब पहिचान र अभिलेख व्यवस्थापन
- सुकुम्बासी सम्बन्धी जीविको पार्जन र बसोबास व्यवस्थापन
- रोजगारीका अवसर सिर्जना सम्बन्धी

५. सामाजिक विकास शाखा

(क) आधारभूत तथा माध्यमिक शिक्षा

- प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, याकोजन निर्माण, कार्यान्वयन र नियमन
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन
- पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन
- विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन
- विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
- शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार
- आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन
- विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण व्यवस्थापन
- विद्यार्थी तेत्साहनप्र तथा छात्रवृत्तिको व्यवस्थापन
- शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन
- स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण

- माध्यमिक तहसम्मको शैक्षिककार्यक्रमको समन्वय र नियमन
- पुस्तकालय एवं पत्रपत्रिका
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्रज्ञालनस तथा व्यवस्थापन ।

(ख) खेलकुद तथा अतिरिक्त क्रियाकलाप

- स्थानीयस्तरमा खेलकुद प्रशासनतथा सङ्घ संस्थाको नियमन र समन्वय
- खेलकुदको संरचनाको पूर्वाधार निर्माण, तथासञ्चालनविकास
- खेलकुदको विकास र प्रवर्द्धन
- खेलकुद प्रतियोगीता आयोजनरसहभागीता
- अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ।

(ग) आधारभूत स्वास्थ्यतथा सरसफाई

- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाकनिर्माण, कार्यान्वयन तथा नियमन
- राष्ट्रिय तथा प्रदेशस्तरीयलक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण
- संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
- आधारभूतस्वास्थ्य सेवाको सञ्चालन र प्रवर्द्धन
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
- सरसफाई सचेतनाको अभिवृद्धि
- रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा
- औषधि पसल सञ्चालन र नियमन
- औषधिजन्य वनस्पति, जटीबुटी र अन्य औषधिजन्यस्तुकोव उत्पादन, प्रशोधन वितरण
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमकोवस्थापनव्य
- औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन
- औषधिको उचित प्रयोग मजीवरसूक्षनिरोधक प्रतिरोध न्यूनीकरण
- औषधि र स्वास्थ्यउपकरणको खरीद, भण्डाण र वितरण
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)
- प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मकप्यालिएटिभर स्वास्थ्य सेवाको सञ्चालन

- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन
- जुनोटिक कीटजन्यर रोगको नियन्त्रण तथा व्यवस्थापन
- सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुकोयोग नियन्त्रणप्र तथा सचेतना अभिवृद्धि
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका स्वास्थ्यपरम्पराग उपचार सेवाको व्यवस्थापन
- जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीकोनियन्त्रण योजना र कार्यान्वयन
- सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह

(घ) खानेपानीव्यवस्थापन

- स्थानीय खानेपानीसम्बन्धी नीति, कानून, पदण्ड,योजना, कार्यान्वयन र नियमन
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
- सार्वजनिक स्थलमापिउने पानी व्यवस्थापन
- स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय

(ड) लैंगिक समानता तथा सामाजिक सुरक्षा

लैंगिक समानता

- महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण,क्षमता विकास
- लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना
- लैंगिक उत्तरदायी बजेट

बालबालिका

- बालबालिकाको हकहीत संरक्षण सम्बन्धीस्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- बालबालिकाको हकहीतसंरक्षण
- बालमैत्री शासकीय प्रवन्ध, बाल ब,क्ल बाल संरक्षण समिति तथा बालसञ्जाल
- बालबालिकाको हकहीत संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य,
- बालबालिका परिवार सहयोग
- बैकल्पिक स्थाहार पद्धतिको कार्यान्वयन
- बाल न्याय

- बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहारेन्द्र कर बाल विकास केन्द्र व्यवस्थापन
- असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन
- बाल हिंसा नियन्त्रण
- बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमती र नियमन
- आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन
- युवा जागरण, सशक्तिकरण र परिचालन
- युवासीप, उद्यमशिलता तथा नेतृत्व विकास
जेष्ठ नागरिक
- जेष्ठ नागरिको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य
- जेष्ठ नागरिक अपांगता भएका व्यक्तिर एकल महिला
- ❖ सङ्घ तथा प्रदेशसँगको समान्वयअपाङ्गता पुतथाअसक्तस्याहारक र व्यवस्थापन
- ❖ अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
- ❖ अपांगता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन
- ❖ अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
- ❖ एकल महिला सम्बन्धी कार्य

(च) गैरसरकारी संस्थापरिचालन, समन्वय तथा नियमन

- ❖ स्थानीयस्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था(गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था को दर्ता, नवीकरण तथा नियमन
- ❖ गुठी, कोष तथा अन्य ट्रष्टहरूको व्यवस्थापन
- ❖ निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
- ❖ समन्वय र परिचालन
- ❖ सामाजिक संघसंस्थाम्बन्धीस अन्य विषय ।

(छ) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता

- ❖ सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान

- ❖ सङ्घ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिकुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन
- ❖ सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- ❖ स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन ।

(ज) संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रबढ्दन

- ❖ भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीय स्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- ❖ पुरातत्व, प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रबढ्दन र विकास
- ❖ परम्परागरत रूपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन
- ❖ स्थानीय महत्वका धार्मिकतथा सांस्कृतिक सम्पदाको व्यवस्थापन
- ❖ पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रबढ्दन
- ❖ पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन
- ❖ पुरातात्विक, धार्मिक महत्वका सम्पदाहरूको संरक्षण तथा सम्बद्धन
- ❖ भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रबढ्दन र विकास ।

६. योजना, अनुगमन तथा तथ्यांक शाखा

(क) योजना तर्जुमा, कार्ययोजनायारी, तउपभोक्ता समिति परिचालन

- ❖ विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
- ❖ स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन
- ❖ आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, प्रविधि र पर्वाधार जन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन
- ❖ वार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन
- ❖ विकास निर्माण प्रकृयामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन
- ❖ विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन
- ❖ उपभोक्ता समितिको विवरण, क्षमता विकास
- ❖ विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण
- ❖ संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
- ❖ विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

(ख) अनुगमन तथा मूल्यांकन

- ❖ विकास आयोजनाकोअनुगमन, आवधिक प्रगतिथा प्रतिफलको समीक्षा
- ❖ विकास योजनाकोअनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण
- ❖ आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन
- ❖ विषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन

(ग) तथ्यांक व्यवस्थापन

- ❖ तथ्याङ्क संकलन, व्यवस्थापन तथा प्रयोगसम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- ❖ सूचना तथा अभिलेख
- ❖ आधिक प्रबिधिमार्फत व्यक्तिगत घटना दर्ता(जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपूत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन
- ❖ स्थानीय तथ्याङ्क संकलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण
- ❖ आधारभूत तथ्यांक संकलन र व्यवस्थापन: जनसाझियक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास संचाकाङ्क्षा, राजश्व तैथा आयव्यय समेतको तथ्याङ्क संकलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पौर्ण चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख
- ❖ वेरोजगारको तथ्यांक संकलन
- ❖ स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान
- ❖ सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन य सम्पन्न भएका तथा चालू योजनाको विवरण
- ❖ विषयक्षेत्रगत सूचना, तथ्यांकको संकलन, अभिलेख
- ❖ प्रदेश तथा संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय
- ❖ सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख(प्रोफाईल) व्यवस्थापन
- ❖ गाउँपालिकाका आवधिक तथावार्षिक कार्यक्रम र बजेट स्वीकृति ।

वडा समितिबाट सम्पादन हुने कार्य

(क) वडास्तरीय तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने:

- आफ्नोवडाभित्रकोबस्तुगतविवरण(नदीनाला,जैविकविविधता,खनिजपदार्थ,जनसंख्याको बनोट, आर्थिक अवस्था, उद्योगधन्दा, शिक्षा तथा स्वास्थ्य सम्बन्धी विवरण आदि) तयार गर्ने, अद्यावधिक गर्दै लैजाने,
- निजी घर तथा घरपरिवारको लगत राख्ने,
- ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा धार्मिकहत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,
- खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मस्जिद, देवस्थल, मदरसा, पर्ति जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुँगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याङ्क सङ्कलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याङ्क र सूचना सहितको वडाको पाश्वर चित्र तयार तथा अद्यावधिक गर्ने।

(ख) वडाका विकास निर्माणका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा आवधिक प्रगति समीक्षा गर्ने:

- सहभागीतामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छनौट गर्ने,
- टोल विकास संस्थाको गठन र परिचालन तथा भित्रवड सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,
- वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

(ग) वडाका विकास निर्माणका कार्यहरु गर्ने:

- बालउद्यानको व्यवस्था गर्ने,
- अनौपचारिक शिक्षा कार्यक्रम तथ
- पुस्तकालय, वाचनालय, व्यवस्थापन गर्ने,
- बालबालिकाहरूलाई बि.सि.जि., पोलियो, भिटामिन“ए” को व्यवस्था गर्ने,
- पोषण कार्यक्रमको सञ्चालन गर्ने,
- वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
- शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण र व्यवस्थापन गर्ने, गराउने,

- वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,
- घरबाट निकास हुने फोहरमैलाको सङ्गलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जंतावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,
- कृषि तथा फलफल नसरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिभुखीकरण गर्ने,
- कृषि मलको माग सङ्गलन गर्ने,
- कृषिमा लाग्ने रोगहरूको विवरण तयार गर्ने,
- पशुपञ्ची विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- वडाभित्रको चरन क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,
- स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,
- स्थानीय मौलिकता भल्किने सांस्कृतिक रीतिरीवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने,
- अन्तर विद्यालय तथा वालक्लब मार्फत खेलकुद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- वडा क्षेत्रभित्रको वाटोघाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- वडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- बाटोघाटोको वाढी, पहिरो पन्छाउने,
- घरेलु उद्योगको लगत सङ्गलन तथा सम्भाव्यता पहिचान गर्ने,
- वडाभित्र घरेलु उद्योगकोधनप्रवर्द्धगर्ने,
- प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक र सोको अभिलेख संरक्षण गर्ने,
- व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- वडालाई बालमैत्री बनाउने .
- वडाभित्र आर्थिकतथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,
- विभिन्न समुदायका बीच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
- बालविवाह, महिला विरुद्धको हिँसा छुवाछ्नुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन, निरक्षरता जस्ता सामाजिक कुरिती र अन्धविश्वासको अन्त्य गर्ने, गराउने,
- प्रचलित काननको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशळक पार्किङ, नयाँ व्यवसाय दर्ता, सफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखोजोखा र सङ्गलन गरीउँपालिकामा प्रतिवेदन सहित रकम बुझाउ सहयोग पुऱ्याई औषधोपचार गराउने,
- असहाय वा वेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- सडक बालबालिकाको उद्धार र पुनर्स्थापना गर्ने, गराउने,
- वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण धनप्रवर्द्धगर्ने,

- वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र विस्तार गर्ने गराउने,
- वडालाई वातावरणमैत्री बनाउने,
- प्राङ्गारिक कषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवद्धनात्मक कार्यहरू गर्ने, गराउने ।

(घ)कानून बमोजिमका नियमन कार्य गर्ने:

- वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको नियमन गर्ने,
- घरनिर्माण गुणस्तर तथा भवन संहिता र मापदण्ड अनसार भए नभएको अनुगमन गर्ने, सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,
- खाद्यान्न, माछा, मासु, तरकारी, लफल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षणी गर्ने,
- वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रबद्धन गरी लगत राख्ने,
- हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
- विद्युत चुहावट तथा चोरी नियन्त्रण गर्ने ।
- नाता, नागरिकता आदिको सिफारिस तथा प्रमाणित गर्ने ।
- आफ्नो भौगोलिक क्षेत्र भित्रको निर्माण कार्य तथा अन्य सेवको प्रयोजनका लागि निर्माण सामग्री, ज्याला, भाडा, तथा महशूलको स्थानीय दररेट तोक्ने ।
- आफ्नो वडाभित्रका उपभोक्ता समिति, सहकारी संस्था, निजी क्षेत्र लगायतका सबै विकास साझेदारहरूसँग विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा सम्बन्ध गर्ने ।
- समय समयमा नेपाल कानूनले तोकेबमोजिम अन्य काम गर्ने ।

(ड) अभिलेख व्यवस्थापन, सिफारिस तथा प्रमाणित गर्ने

- पञ्जिकरण, नागरिकता तथा अभिलेख व्यवस्थापन
- गाउँपालिकामा व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन, संघीय कानून र मापदण्ड बमोजिमगाउँपालिकामा व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइ सराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
- आधुनिक प्रविधि अपनाई व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन,
- नेपाली नागरिकताको प्रमाणपत्रका लागिफारिससि लगायतका महत्वपूर्ण अभिलेखको व्यवस्थापन,
- स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- स्थानीय स्तरको अभिलेख व्यवस्थापन ।
- नाता प्रमाणित गर्ने,
- नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,
- बहाल करको लेखाजोखा सिफारिस गर्ने,
- कोठा खोल्न रोहबरमा बस्ने,
- मोही लगत कट्टाको सिफारिस गर्ने,
- घरजग्गा करको लेखाजोखा सिफारिस गर्ने,
- जन्म मिति प्रमाणित गर्ने,

- व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस गर्ने,
- मिलापत्रको कागजगराउने निवेदन दर्ता गर्न सिफारिस गर्ने,
- विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,
- निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,
- अड्डेजी माध्यममा सिफारिस तथा प्रमाणित गर्ने,
- घरपाताल प्रमाणित गर्ने,
- व्यक्तिगत विवरण प्रमाणित गर्ने,
- पुर्जामा घरकायम गर्ने सिफारिसर्ने,
- फरक, फरक नाम, थर, जन्म मिति तथा प्रमाणित दुवै नाम गरेको व्यक्ति एकैनेहो भन सिफारीश गर्ने,
- नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्ने,
- जग्गा धनीपूर्जा हराएको सिफारिस गर्ने,
- कागज र मन्जुरीनामा प्रमाणित गर्ने,
- कित्ताकाट गर्न सिफारिस गर्ने,
- संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,
- जीवितसँगको नाता प्रमाणित गर्ने,
- हकवाला वा हकदार प्रमाणित गर्ने,
- नामसारी गर्न सिफारिस गर्ने,
- जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
- मृतकसँगको नाता प्रमाणित तथामन्सजार्झसिफारिस गर्ने,
- उद्योग ठाउँसारी गर्न सिफारिसगर्ने,
- जीवित रहेको सिफारिस गर्ने,
- पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस र अनुमति दिने,
- जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित गर्ने,
- विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने,
- पालन पोषणको लागि सिफारिस गर्ने,
- वैवाहिक अङ्गिकृत नागरिकता सिफारिस गर्ने,
- आर्थिक अवस्था कमजोरा वबिपन्नता प्रमाणित गर्न वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित
- विद्यालय ठाउँ सारी गर्न सिफारिस गर्ने,
- धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने
- प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने ।

अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यको काम, कर्तव्य र अधिकार

१. अध्यक्षको काम, कर्तव्य र अधिकार:

(१) अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

- (क) गाउँसभा तथा गाउँकार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने ।
- (ख) गाउँसभा तथा गाउँकार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने, गराउने ।
- (ग) गाउँपालिकाको बार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गर्ने ।
- (घ) गाउँकार्यपालिकाको निर्णयमागाउँसभाको अधिवेशनको आव्हान र समापनको घोषणा गर्ने ।
- (ङ) गाउँपालिकाका उपाध्यक्ष वा सदस्यलाई गाउँपालिकाको कार्य विभाजन नियमावली अनुरूपको विषयगत कार्य जिम्मेवारी बाँडफाँड तथा हेरफेर गर्ने ।
- (च) गाउँसभा र गाउँकार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने ।
- (छ) गाउँकार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने ।
- (ज) उपाध्यक्ष तथा सदस्यलाई गाउँपालिकाको कामका लागि स्वदेशभित्र काजमा खटाउने ।
- (झ) कार्यकारी अधिकृतको सात सम्मोहनिवाद वा स्वदेशभित्रको काजस्वीकृत गर्ने ।
- (ञ) गाउँपालिकाको चल अचल सम्पत्ति हेरविचार तथा मर्मत सम्भार गर्ने गराउने र आम्दानी, खर्च, हिसाब र अन्य कागजपत्र सुरक्षित राख्ने, राख्न लगाउने ।
- (ट) प्रचलित नेपाल कानून बमोजिम आवश्यक सिफारिस गर्ने ।
- (ठ) गाउँसभा वा गाउँकार्यपालिकाले तोकेका अन्य काम गर्ने ।
- (२) अध्यक्षले अनुपस्थितिमात्राध्यक्षलाई कार्यबाहक अध्यक्षतोक्तुपर्नेछ। आफ्ना

२. उपाध्यक्षको काम, कर्तव्य र अधिकार:

(१) उपाध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः (

- (क) न्यायिक समितिको संयोजक भई कार्य गर्ने ।
- (ख) गाउँपालिका अध्यक्षको अनुपस्थितिमा कार्यबाहक अध्यक्ष भई कार्य गर्ने ।
- (ग) गाउँसभा, गाउँकार्यपालिका तथा अध्यक्षले तोकेका अन्य कार्यगर्ने ।
- (२) उपाध्यक्षले गाउँपालिकाक्षेत्रबाहिर जानुपर्दार्थ अध्यक्षलाई जानकारी दिनुपर्नेछ। आफ्ना।

३. वडा अध्यक्षको काम, कर्तव्य र अधिकार:

(१) वडा अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

- (क) आफ्नो वडा समितिको अध्यक्ष भई कार्य गर्ने ।

- (ख) वडा समितिका सदस्यहरूलाई वडा समितिको कामको बाँडफाँड गरी सहजीकरण तथा परिचालन गर्ने ।
- (ग) कार्यपालिकाको सदस्यभईकार्य गर्ने ।
- (घ) वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिकामा पेश गर्ने ।
- (ङ) वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने गराउने, तिनको अनुगमन गर्ने तथा आवधिक समीक्षा गर्ने गराउने ।
- (च) प्रचलित नेपाल कानून बमोजिम आवश्यक सिफारिस गर्ने ।
- (छ) तोकिए बमोजिम वागाउँपालिका अध्यक्षले तोकेका अन्यकार्यगर्ने ।
- (२) वडाध्यक्षले आफ्नो अन सोको जानकारी गाउँ कार्यपालिकालाई दिनुपर्नेछ ।

४. सदस्यको काम, कर्तव्य र अधिकारः(१) कार्यपालिकाको सदस्यको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

- (क) कार्यपालिकाको बैठकमा भाग लिने।
- (ख) अध्यक्षले तोकेको विषयगत क्षेत्रको संयोजक अध्यक्षभईवा तोकिएको कार्यगर्ने ।
- (ग) अध्यक्षले तोकेका अन्यकार्यगर्ने ।
- (२) सदस्यले गाउँपालिका क्षेत्र बाहिर जाँदा अध्यक्षलाई जानकारी दिई जानु पर्नेछ ।
५. वडा सदस्यको काम, कर्तव्य र अधिकारः(१) वडा सदस्यको काम, कर्तव्यर अधिकार देहाय बमोजिम हुनेछः-
- (क) वडा समितिको बैठकमा भाग लिने ।
- (ख) वडा अध्यक्षको अनुपस्थितिमा वडाअध्यक्षले तोके बमोजिम कार्यवाहक वडा अध्यक्ष भई कार्य गर्ने ।
- (ग) वडा अध्यक्षले तोकेका अन्यकार्यगर्ने ।
- (२) वडा सदस्यले गाउँपालिका क्षेत्र बाहिर जाँदा अध्यक्षमार्फत वडा कार्यपालिकालाई जानकारी दिनु पर्नेछ ।

बिषयगत समितिहरूको विवरण

(क) सार्वजनिक सेवा तथा क्षमता विकास समिति

(ख) आर्थिक विकाससमिति

(ग) सामाजिक विकास समिति

(घ) पूर्वाधार विकास समिति

(ड) वातावरण तथा विपद्व्यवस्थापन समिति

(च) बिधेयक समिति

३. सन्दकपुर गाउँपालिका अन्तर्गत कर्मचारी संख्या र कार्य विवरण

३.१ कर्मचारीको विवरण

कार्यालय प्रमुख नाम : यादव राउत

स्थानीय तह (सन्दकपुर गाउँपालिका, देउराली इलाम)

क्र सं	पद	श्रणी/तह	स्वीकृत दरवन्दी	पद पूर्तिको अवस्था		रिक्त कैफियत
				स्थायी	करार	
१	अधिकृत सातौं	सातौं	३	३	०	०
२	अधिकृत छैठौं	छैठौं	३	१		२
३	प्रशासन सहायक (पाचौं)	पाचौं	६	३		३
४	म.वि.नि/स.म.वि.नि	पाचौं	२	२		०
५	प्रशासन सहायक (चौथो)	चौथो	५	०		५
६	स.ई.	पाचौं	५	५		०
७	कम्प्युटर अपरेटर	पाचौं	१	१		०
८	खरिदार	चौथो	-	०		-
९	अ.स.ई.	चौथो	४	०		०
१०	आ.ले.प.	पाचौं	१	१		०
११	लेखा सहायक	पाचौं	१	१		०
१२	का.स.	-	४	४		०
१३	शिक्षा अधिकृत सातौं	सातौं	१	१		०
१४	खा.पा.स.टे.	चौथो	१	१		०
१५	इंजिनियर छैठौं	छैठौं	१	०		०
१६	प्रविधिक सहायक	पाचौं	१	१		०
स्वास्थ्य शाखा अन्तर्गतका						
१७	अधिकृत	छैठौं	६	३		३
१८	हे.अ/सि.अ.हे.व.	पाँचौं	५	२		३
१९	अ.न.मी.	पाँचौं	५	३		२
२०	अ.न.मी.	चौथो	५	४	१	१

२१	अ.हे.ब.	चौथो	५	५	०	
आयुर्वेद औषधालय अन्तर्गतिका						
२२	कविराज निरिक्षक	छैठौ	१	१	०	
२३	बरिष्ट बैद्य	पाचौ	१	१	०	
२४	औषधी कुटुंवा	-	१	१	०	
२५	का.स	-	१	१	०	
कृषि शाखा अन्तर्गतिका						
२६	अधिकृत स्तर	सातौ/आठौ	१	०	१	
२७	प्राविधिक सहायक	पाचौ	२	०	२	
२८	नायव प्राविधिक सहायक	चौथो	१	१	०	१ करार
पशु शाखा सेवा अन्तर्गतिका						
२९	अधिकृत स्तर	सातौ/आठौ	१	०	१	
३०	पशु स्वास्थ्य प्रविधिक	पाचौ	१	०	१	
३१	पशु सेवा प्रविधिक	पाचौ	१	०	१	
३२	नायव पशु स्वास्थ्य प्रविधिक	चौथो	१	१	१	०
३३	नायव पशु सेवा प्रविधिक	चौथो	१	०	२	१
एक वडा एक प्रविधिक कार्यक्रम अनुसार करार नियुक्ति						

क्र.सं	पद	सेवा करारमा रेहेको कर्मचारीको संख्या	कैफियत
.			
१	सुचना प्रविधि अधिकृत	०	
२	रोजगार संयोजक अधिकृत	१	
३	कार्यालय सहयोगी	६	
४	ह.स.च.	२	
५	सा.अ.के परिचालिका	१	का.सको समेत कामकाज गर्दै आएको

६	सामाजिक परिचालक	६	का.सको समेत कामकाज गर्दै आएको
७	ना.प्रा.स.	१	
८	ना.प.से.प्रा	२	
९	ना.प.स्वा.प्रा	१	
१०	एम.आइ.एस अपरेटर	३	
११	लघु उद्यम विकास सहज कर्ता	१	
स्वास्थ्यको करार कर्मचारीहरू			
१२	का.स.	३	
१३	अ.न.मि.	१	
जम्मा		२८	

३.२ मूख्य/मूल्य कार्य विवरण ।

१. प्रशासनिक योजना तथा कार्यक्रम सञ्चालनर्थीक प्रशासन सम्बन्धि कार्य । /
२. कृषि, पशु, स्वास्थ्य, शिक्षा तथा अन्य कार्यक्रमहरू ।
३. महिला बालबालिका तथा जेष्ठ नागरिक, विपद् व्यवस्थापन, पञ्चिकरण, सामाजिक सुरक्षा, रोजगार न्याय सम्पादन, लगायतका कार्यहरू ।

३.३ चालू आ. व. २०८०/०८१ को बजेट तथा कार्यक्रम र कार्यक्रम सम्पन्न गर्ने बार्षिक कार्ययोजना ।

बार्षिक कार्ययोजना

सि.न.	आय स्रोत	आय रकम	सि.नं.	व्यय शिर्षक	व्यय रकम
१	अल्या	५७४००७८.१३	१	आर्थिक विकास	८३५५८८६२.८२
२	आन्तरीक आम्दानी	१५७०९९२९.८७	२	सामाजिक विकास क्षेत्र	१८०९६७४९३.२५
३	संघीय सरकार समानीकरण अनुदान	८९२०००००	३	पुर्वाधार विकास	५७६४८०९७.९५
४	प्रदेश सरकार समानीकरण अनुदान	४८०९०००	४	(सुशासन तथा अन्तर सम्बन्धीत क्षेत्र)-बन	१५१६२२६८.४८
५	संघीय सरकार राजश्व	७५९५९३२२.५०	५		

	बाँडफाड			वातावरण तथा जलवायु, विपद् व्यवस्थापन, संस्थागत विकास वित्तीय सुशासन तथा व्यवस्थापन	
६	प्रदेश सरकार राजश्व सवारी साधनकर बाँडफाड	४५९४०००	६		
७	प्रदेश सरकार समपूरक अनुदान चालू	१०००००००.००	८	स्वै सर्वत, समपूरक र विषेश कार्यक्रमका शिर्षकहरुमा खर्च हुने	
८	संघीय सरकार सर्वत अनुदान चालू	४६७०००००.००			
९	प्रदेश सरकार सर्वत अनुदान	१३०९९०००.००			
१०	संघीय सरकार समपूरक अनुदान चालू	५००००००.००			
११	संघीय सरकार विषेश अनुदान चालू	५००००००.००			
कुल जम्मा आय		४०५५०३३२२.५०		कुल जम्मा व्यय	४०५५०३३२२.५०
चालीस करोड पचपन्न लाख तीन हजार तीन सय बाइस रुपैया पचास पैसा मात्र ।					

३.४ संघ/प्रदेश अन्तर्गतको तालुक निकायको नाम, ठेगाना, सम्पर्क नं. इमेल :

सि.नं.	नाम	ठेगाना	सम्पर्क नं	इमेल
१	सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय	सिंहदरबार, काठमाडौं	०१-४२००२९८	info@mofaga.gov.np
२	अर्थ मन्त्रालय	सिंहदरबार, काठमाडौं	-	moev@mof.gov.np
३	प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश	विराटनगर	०२१-४७०१६६ र ४७०१८९	ocmcm1@gmail.com
४	जि.स.स. को कार्यालय इलाम	इलाम	-	-
५	जि.प्रशा. कार्यालय इलाम	इलाम	०२७५२०५५५ र २०२७५०९२५	cdoilam@gmai.com

४. प्रदान गरिने सेवा सम्बन्धी



सन्दकपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय माखुमोड देउराली, इलाम, प्रदेश नं. १, नेपाल

नागरिक बडापत्र

गुणारो सुन्ने अधिकारी : प्रमुख प्रशासकीय अधिकृत ईमेल : sandakpurrm@gmail.com

क्र. सं.	प्रदान गरिने सेवा सुविधायाँ	आवश्यक पनि कागजातहरू	सेवा सुविधा प्राप्त गर्न आवश्यक पनि प्रतिक्रिया	सेवा प्रदान गर्ने अधिकारी	लाग्ने दरतर	लाग्ने समय	फैफिरात
१	संबंधित बोजनाको लागत अनुमति दातार	. बोजनाको विवरण चारिकामा परेको प्रमाण र योजना कार्यालयमा लाग्ने	. इन्वेन्टरीपर / सब इन्वेन्टरीपर सम्बत प्रमाण यापनाका लागि उम्मान उपलब्ध भएपनि	योजना शाखा प्रमुख/इन्वेन्टरीपर / सब इन्वेन्टरीपर	नसाने	योजनाको दूरी अनुमति ३ दिनदेखि ३० दिनामम	
२	दैक योजना/बन्द गर्ने सिफारिस	. उपलोक्ता समितिको अधिकारी सहितको नियायिको प्रतिलिपि . सम्बन्धित व्यवसायको नामिकरका तथा संटोषीलतामा नमूना दस्तावेत काउंट	. निवेदन विवरिति सेवा सुन्नने . दस्तो गर्ने . रितार्क रेडिएमा सम्बन्धित कम्पनीरीले सम्भौता गर्ने	प्रमुख प्रशासकीय अधिकृत/योजना शाखा प्रमुख/अधिक प्रशासन शाखा प्रमुख	नसाने	सोही दिन	
३	योजना सम्भौता गर्ने	. योजनाको लागत अधिकारीलाई योजनाको प्रमाण . उपलोक्ता मेहमानको नियायिको प्रतिलिपि . सम्बन्धित बोजनाको सम्भौता गर्न लाग्ने कार्यालयमा दस्तावेत काउंटको नामिकरका तालिकामा दर्ता कार्यालयको सिफारिस . संबंधित बोजनाको लागत अनुमति . सम्बन्धित बोजनाको नियायिको विवरण	. निवेदन विवरिति सेवा सुन्नने . दस्तो गर्ने . रितार्क रेडिएमा सम्बन्धित कम्पनीरीले सम्भौता गर्ने	प्रमुख प्रशासकीय अधिकृत/ योजना शाखा प्रमुख	नियुक्त	सोही दिन समीक्षाको हकमा दूमा ३ दिन	
४	योजनाको अनुमति अनुमान	. योजनाको लागत अधिकारी . सार्वजनिक व्यापार . दृढा कार्यालयको सम्भावना को सिफारिस . सम्बन्धित बोजनाको नियायिको विवरण . अनुमान सम्भिति स्थलमा अनुमान र काम सन्तोषजनक रहेको भएने व्याहोरा भासो नियायिको प्रतिलिपि	. इन्वेन्टरीपर / सब इन्वेन्टरीपर सम्बत सबै यापनाका लागि उम्मान उपलब्ध भएपनि	इन्वेन्टरीपर / सब इन्वेन्टरीपर	नसाने	योजनाको दूरी अनुमति ३ दिन देखि १० दिन सम्म	
५	योजना जाँच यस फरकारकर अनुमान भूत्तानी	. योजना कार्यालयको लागत अधिकारी . सार्वजनिक व्यापार . दृढा कार्यालयको सम्भावना . कार्यालयको व्यापारको प्रतिलिपि . योजनाको लागत अधिकारी . सार्वजनिक व्यापारको विवरण . अनुमान सम्भिति स्थलमा अनुमान र काम सन्तोषजनक रहेको भएने व्याहोरा भासो नियायिको प्रतिलिपि	. निवेदन विवरिति सेवा सुन्नने . दस्तो गर्ने . आवश्यक जाचबुक र प्रक्रिया पुऱ्यो भएमा जाँच यस लागि येको काउंटहाँट तथा अनुमान भूत्तानी तथा फरकारकर गरी दिने	प्रमुख प्रशासकीय अधिकृत/ इन्वेन्टरीपर / सब इन्वेन्टरीपर / योजना शाखा प्रमुख	नसाने	सोही दिन समीक्षाको हकमा दूमा ३ दिन	
६	विवाहालय योजने तथा कठन यस अनुमानी	. नियायिको अनुमान भूत्तानी को विवरण . रितार्क उम्मान विवेदन वा इन्वेन्टरीपर सम्बन्धित व्यापारको प्रतिलिपि . योजनाको विवाहालयको नियायिको विवरण . सम्बन्धित बोजनाको सिफारिस . विवाहालय अनुमान तालिकाको नियायिको प्रतिलिपि . योजना एने तथा विवाहालयको एच्यु प्रबलताको कानून भूमोदीय आवश्यक कागजातहरू	. निवेदन / दस्त आदेश . दस्तो गर्ने आवश्यक जाचबुक र अन्यान पछी प्रभावकारी देखिएमा जाँच कार्यालयिको नियायिको अनुमान विवरिति गर्ने	योजनाका अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/प्रमुख योजना शाखा प्रमुख/दस्त आवश्यकताको विवरिति	गा. पा. को अधिकृत एन अनुमान भूत्तानी तोके बोजनाको लागि दिन ४५ दिन सम्म	सोही दिन दैटक बट / वियाप नंगे नंगे अनुमान भूत्तानी तोके बोजनाको लागि दिन ४५ दिन सम्म	
७	हेर सरकारी संस्था अभिनेत्र दाता	. निवेदन . संस्थाको विवरण एक तरी	. निवेदन तोके आदेश . दस्तो गर्ने . आवश्यक जाचबुक र अन्यान पछी प्रभावकारी देखिएमा जाँच कार्यालयिको नियायिको अनुमान विवरिति गर्ने	प्रमुख प्रशासकीय अधिकृत/ प्रायान संसाधनीय अधिकृत/प्रमुख योजना शाखा प्रमुख	गा. पा. को अधिकृत एन अनुमान	सोही दिन समीक्षाको हकमा दूमा ३ दिन	
८	हेर सरकारी संस्था निवारण को सिफारिस	. निवेदन . संस्थाको लागत अधिकारी . दस्तो गर्ने आवश्यक जाचबुक र अन्यान पछी प्रभावकारी देखिएमा जाँच कार्यालयिको नियायिको अनुमान विवरिति गर्ने	. निवेदन तोके आदेश . दस्तो गर्ने . आवश्यक जाचबुक र अन्यान पछी प्रभावकारी देखिएमा जाँच कार्यालयिको नियायिको अनुमान विवरिति गर्ने	प्रमुख प्रशासकीय अधिकृत/ प्रायान संसाधनीय अधिकृत/प्रमुख योजना शाखा प्रमुख	गा. पा. को अधिकृत एन अनुमान	सोही दिन समीक्षाको हकमा दूमा ३ दिन	
९	जाँच कार्यालयकाट दिनु एन अन्यानालय	. निवेदन . सम्बन्धित बोजनाको सिफारिस . योजनाको लागत अधिकारी अनुमान भूत्तानी अवधारणा	. निवेदन तोके आदेश . दस्तो गर्ने आवश्यकता अनुमान विवरिति कम्पनीरीले योजनाको लागि उपलब्ध भएपनि	गाउँपालिका अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/प्रमुख योजना शाखा प्रमुख	गा. पा. को अधिकृत एन अनुमान	सोही दिन समीक्षाको हकमा दूमा ३ दिन	
१०	प्राक्तिक प्रकोप रहन सहायता	. निवेदन . दस्तो गर्ने आवश्यक जाचबुक	. निवेदन तोके आदेश . दस्तो गर्ने . नियायिक भूत्ता तोके अनुमान भूत्तानी योजनाको साधारण उपलब्ध भएपनि	प्रमुख प्रशासकीय अधिकृत/ प्रायान संसाधनीय अधिकृत/प्रमुख योजना शाखा प्रमुख/दस्त आवश्यकताको विवरिति	नियुक्त	सोही दिन दैटक बटाट / वियाप नंगे नंगे अनुमान भूत्तानी तोके बोजनाको लागि दिन १५ दिन सम्म	
११	प्रदान दस्त विवरण सम्भाउने/जन्म दस्त साझेदारी	(क) जल लिंगी संसाधनालय . गाउँपालिकाले सम्भाउने विवरण र विवाहालयको चारिकाम प्रमाणालयको प्रतिलिपि वा . अन्यानालय अनुमान भूत्ता असावाकर विवरण देखिएमा जाँच प्राप्त अनुमान भूत्तानी अवधारणा . योजनाको लागत अधिकारीले दाता आवश्यक जाचबुक र अन्यान पछी प्रभावकारी देखिएमा जाँच प्राप्त अनुमान भूत्तानी अवधारणा . योजनाको लागत अधिकारीले दाता आवश्यक जाचबुक र अन्यान पछी प्रभावकारी देखिएमा जाँच प्राप्त अनुमान भूत्तानी अवधारणा . योजनाको लागत अधिकारीले दाता आवश्यक जाचबुक र अन्यान पछी प्रभावकारी देखिएमा जाँच प्राप्त अनुमान भूत्तानी अवधारणा	. सम्बन्धित बोजनाको सम्भीय प्रभावकारीले योजनाको लागि उपलब्ध भएपनि . सम्बन्धित बोजनाको सम्भीय प्रभावकारीले योजनाको लागि उपलब्ध भएपनि . योजनाको लागत अधिकारीले दाता आवश्यक जाचबुक र अन्यान पछी प्रभावकारी देखिएमा जाँच प्राप्त अनुमान भूत्तानी अवधारणा . योजनाको लागत अधिकारीले दाता आवश्यक जाचबुक र अन्यान पछी प्रभावकारी देखिएमा जाँच प्राप्त अनुमान भूत्तानी अवधारणा	प्रमुख प्रशासकीय अधिकृत/ वडा संचार/सम्भौता जाचबुक	नियमानुसार नियमानुसार	सोही दिन समीक्षाको हकमा दूमा ३० दिन	

१२	मनु दत्त प्रभाषण संगीत	<ul style="list-style-type: none"> (क) बाल संतोषित . बग गावे का गाँव/पंजाबी जामांग संसेपन मनुरंगा नाता खुले अधिकारिक प्रमाणप्र नले नागरिकता प्रमाणप्र, बग घड़ी प्रमाणप्रमांग आदि। . नाना बुले कालाजा नालोके अधिकारिक प्रमाणप्र तहवा बराहिनीचोरी रोहरमा ३ जना स्थानीय नेवाली नागरिक समीक्षन मुचुका (उचितको लाभ अंतिमतात) .स्वच्छ बुले लिहि सातात्रु परेठा .सम्भालु न बजाए र . आगा सहित निवेदन, अभ्यासलम्बा मनु भालो भए मनु भिति उत्तेव साथबो मनु प्रभाषण वा रातकरी विश्वायट मनु भिति प्रभाषण गोलको नामाचो कालाजा .सो नामाचा स्थानीय तहका नागरिकिहाँ सहित ५ जना स्थानीय नागरिक सामिक्षन मुचुका (निवारको लाभ प्र. प्रतिलिपि सहीत) 	<ul style="list-style-type: none"> .सम्भालु बढुको स्थानीय एवजीकृतिको सम्भव निवेदन सहित कागजात खेच लेने .सम्भालु एकजीकृतिको लाई कालाजिकालो कालायम्ब संसोदका ताली निजितिसही सहित अनुयोग लेने .गा. गा. गा. निवेदन/प्र दर्ता लेने .तीक्ष्णको कम्बरारोत सर्वोपन मुचुका तापर गरी सिविरिस गर्ने .विश्वायट बोलेम प्रमुख प्रातावधी अंतिको निवेदन ब्रम्मायट साथीय एवजीकृतिको लिए विश्वायट संस्कृते र सोलो अभिलेख कालायकाक राख्ने 	प्रभु प्रापासीय अंधकृत/ बडा सचिव/सम्भालु कम्बरारो	गा. गा. को अधिक देव अनुसार	सोही दिन समीक्षनको हकमा द्वाटा १० दिन।
१३	विवाह दत्त प्रभाषण संगीत	<ul style="list-style-type: none"> (क) दुष्कृति दुष्कृतिलो लाभ संतोषित अंधकृत .विवाहलाल प्रभाषण भालो नाम र नोवेदन निवेदन, अभ्यासलम्बा मनु भालो भए मनु भिति उत्तेव साथबो मनु प्रभाषण वा रातकरी विश्वायट मनु भिति प्रभाषण गोलको नामाचो कालाजा लाई प्रतिलिपि सहीत .उत्तेव को लाई कालाजा नाम सेवन भवेत्ता तहवा कालायकाक लाई तो नोवेदन लिए सहित अंधकृत उत्तेव को लाई लाभलाली .स्वच्छ बुले लिहि सातात्रु परेठा .विवाह भिति सच्चाकु खेच लाई कालाजा नाम निवेदन, भिति उत्तेव करेक धरेम सच्चाकु खेच आपार तथा विवाह भिति उत्तेवित भालो स्थानीय प्रतिलिपि सहीत ७ जना स्थानीय नागरिको समीक्षन मुचुका (निवारको लाभ प्र. प्रतिलिपि सहीत) 	<ul style="list-style-type: none"> .सम्भालु बढुको स्थानीय एवजीकृतिको सम्भव निवेदन सहित कागजात खेच लेने .सम्भालु एकजीकृतिको लाई कालाजिकालो कालायम्ब संसोदका ताली निजितिसही सहित अनुयोग लेने .गा. गा. गा. निवेदन/प्र दर्ता लेने .तीक्ष्णको कम्बरारोत सर्वोपन मुचुका तापर गरी सिविरिस गर्ने .विश्वायट बोलेम प्रमुख प्रातावधी अंतिको निवेदन ब्रम्मायट साथीय एवजीकृतिको लिए विश्वायट संस्कृते र सोलो अभिलेख कालायकाक राख्ने 	प्रभु प्रापासीय अंधकृत/ बडा सचिव/सम्भालु कम्बरारो	विवाह निवारक	सोही दिन समीक्षनको हकमा द्वाटा १० दिन।
१४	सम्भव बिळ्डर संगीत	<ul style="list-style-type: none"> .अभ्यासलम्बा भालो लाईको अंधकृती .नाना बग चुलेको नाम, नाना शमाणग वा अंध कागजात .शुभेश्वरी दुष्कृति सच्चाकु खेच उत्तेव भालो को लाई कालायकाक राई आपारो प्रभाषण .सम्भव निवारका प्रतिलिपि सहीत ५ जना नेवाली नागरिको समीक्षन मुचुका र उत्तेवको नाप्र. प्रतिलिपि 	<ul style="list-style-type: none"> .सम्भालु बढुको स्थानीय एवजीकृतिको सम्भव निवेदन सहित कागजात खेच लेने .सम्भालु एकजीकृतिको लाई कालाजिकालो कालायम्ब संसोदका ताली निजितिसही सहित अनुयोग लेने .गा. गा. गा. निवेदन/प्र दर्ता लेने .तीक्ष्णको कम्बरारोत सर्वोपन मुचुका तापर गरी सिविरिस गर्ने .विश्वायट बोलेम प्रमुख प्रातावधी अंतिको निवेदन ब्रम्मायट साथीय एवजीकृतिको लिए विश्वायट संस्कृते र सोलो अभिलेख कालायकाक राख्ने 	प्रभु प्रापासीय अंधकृत/ बडा सचिव/सम्भालु कम्बरारो	विवाह निवारक	सोही दिन समीक्षनको हकमा द्वाटा १० दिन।
१५	"ध" वालो निमाण व्यवसायी इजाजत एवं नामाचो निवेदन	<ul style="list-style-type: none"> .निमाण व्यवसायी इजाजत एवं व्यापारी ३०.५५ को अनुमूली १ बर्डिनिको निवेदन .उपाय विवाह उत्तेव/प्र दर्ता नाप्र. प्रभाषण .स्थानीय तेज नाम (PAN) दृष्टि प्रभाषण .मनु नाम चुलेको नाम र उत्तेव भालो को लाई कालायकाक राई आपारो प्रभाषण .प्रापारसह चुलेको अभ्यासलम्बा प्रतिलिपि .प्रापारसह चुलेको लाई कालायकाक राई कालायकाक .सम्भालु चुलेको उत्तेवाचो एवजीकृत .उत्तेवित उत्तेवयाँ ढेल दुख रोको कुरा उत्तेवित नेवाल इन्जिनियरसंग योजनाखाली सम्भाला प्रात नेवालिक इन्जिनियरको निवारक ८ रुपर ब्रुलोको रिवित 	<ul style="list-style-type: none"> .विवेदन तोक अदेश लेने .दाना लेने .कागजात अपार भालो आपार अंधकृत अनुवाद उत्तेव निवेदन लिए अंधसह राख्न इजाजतमाला उत्तेव्य सर्वाङ्गे। 	प्रभु प्रापासीय अंधकृत/ प्रापासन भालो	गा. गा. को अधिक देव अनुसार	इन्जिनियर उत्तेवियाँ तापार भालो
१६	"ध" वालो निमाण व्यवसायी इजाजत एवं नामाचो निवेदन	<ul style="list-style-type: none"> .निमाण व्यवसायी इजाजत एवं व्यापारी ३०.५५ को अनुमूली १ बर्डिनिको निवेदन .उपाय विवाह उत्तेव/प्र दर्ता नाप्र. प्रभाषण .स्थानीय तेज नाम (PAN) दृष्टि प्रभाषण .मनु नाम चुलेको नाम/नामनवारण .कर चुलो लेको रिवित 	<ul style="list-style-type: none"> .विवेदन तोक अदेश लेने .दाना लेने .सम्भालु कम्बरारोत अंधसह राख्न अंधकृत गरिबारे 	प्रभु प्रापासीय अंधकृत/ प्रापासन भालो	गा. गा. को अधिक	लोहिं दिव समीक्षनको हकमा द्वाटा ३ दिन
१७	प्रभाषण तया कम्तूर उत्तेवरपन	<ul style="list-style-type: none"> .कम्तूर प्रभाषित नुगाने सम्भालु कागजात सहितको निवेदन र सो कागजातको एक भिति प्रतिलिपि 	<ul style="list-style-type: none"> .निवेदन तोक अदेश लेने .दाना लेने .सम्भालु कम्बरारोत अंधसह राख्न अंधकृत गरिबारे 	प्रभु प्रापासीय अंधकृत/ दृति भवाली भालो	गा. गा. को अधिक देव अनुसार	सोही दिन समीक्षनको हकमा द्वाटा ३ दिन
१८	समाजिक सुखा भाना प्रापार	<ul style="list-style-type: none"> .दृष्टि भवाली सम्भालु समाजिक तया कागजातमाला निवेदन .ब्रुलुर प्रभाषित नुगाने सम्भालु कागजातमाला निवेदन 	<ul style="list-style-type: none"> .विवेदन तोक अदेश लेने .दाना लेने .सम्भालु कम्बरारोत हलालव तया तया तापा लाभाग्ने। 	प्रभु प्रापासीय अंधकृत/ दृति भवाली भालो	नामे/ गा. गा. को अधिक देव अनुसार	सोही दिन भालो विविमा/दिव सम्भालु
१९	सम्भालु संसाद दाना	<ul style="list-style-type: none"> .गारौलिकोहो लाईको दृष्टि भवेत्ता देव २०.५२ को अनुमूली १ को द्वालाल दस्तावेज दिवुपर्यन्त .सम्भालु संसादको लाई कम्बरारोत लिए .स्वाक्षरी कम्बरारोत सम्भालु कागजात सहितको निवेदन र सो कागजातको एक भिति प्रतिलिपि 	<ul style="list-style-type: none"> .विवेदन तोक अदेश लेने .दाना लेने .सम्भालु कम्बरारोत अंधसह राख्न अंधकृत गरिबारे 	प्रभु प्रापासीय अंधकृत/ सम्भालु कम्बरारोत	गा. गा. को अधिक देव अनुसार	३५ दिव
२०	विभिन्न संमित दाना तया अंधसहकरपन	<ul style="list-style-type: none"> .विभिन्न दाना दाना आधिकारक .मानिको विभिन्न .मानिको विभिन्न .सम्भालु दाना कालायकाको सिलिकिस .काय वालोकी सम्भालुको नामाचालको लोटोकारी .मानिको छाल 	<ul style="list-style-type: none"> .अंधसहकरपनो हकमा द्रुपाने तय उत्तेवरपनको प्रतिलिपि .विवेदन तोक अदेश लेने .दाना लेने .यो भालो कागजातको दानालिक लाभाग्ने 	प्रभु प्रापासीय अंधकृत/ सम्भालु कम्बरारोत	गा. गा. को अधिक देव अनुसार	सोही दिन उत्तेविम्ब गृनुनी भालो द्वाटा ५ दिव।
२१	ब्रुलुर तया	<ul style="list-style-type: none"> .निवेदन .ब्रुलुर तया चुलेको रिवित .दृष्टि भवाली चुलेको लोटो .उपाय भालो चुलेको लाईको हुनुका .ब्रुलुर कालायकाको सिलिकिस 	<ul style="list-style-type: none"> .विवेदन तोक अदेश लेने .दाना लेने .सम्भालु चुलेको रिवित .यो भालो कालायकाको लाईको हुनुका लाभाग्ने 	राजव भालो का कम्बरारी/प्रभु प्रापासीय अंधकृत	गा. गा. को अधिक देव अनुसार	सोही दिन समीक्षनको हकमा द्वाटा तीन तिवा ४ दिव।
२२	ब्रुलुर नामाचो	<ul style="list-style-type: none"> .निवेदन .दृष्टि भवाली तयान उत्तेवत प्र .ब्रुलुर कालायकाको सिलिकिस 	<ul style="list-style-type: none"> .विवेदन तोक अदेश लेने .दाना लेने .सम्भालु चुलेको रिवितको लाईको राजव अग्रस गरी अंधसहकरपन लाभाग्ने .विभासनुसार द्रुपर निवं दाने गरी अंधसहकरपन लाभाग्ने। 	राजव भालो का कम्बरारी/प्रभु प्रापासीय अंधकृत	गा. गा. को अधिक देव अनुसार	सोही दिन समीक्षनको हकमा द्वाटा तीन तिवा १ दिव।
२३	ब्रुलुर नामाचो	<ul style="list-style-type: none"> .काय तया संतुष्ट विभिन्न .चानु आ. च. सम बच्छाला राजव भए पार्टी भालो प्रभाषण .सम्भालु चुलेको लाईको .नामाचालको विभिन्न .ब्रुलुर कालायकाको सिलिकिस 	<ul style="list-style-type: none"> .विवेदन तोक अदेश लेने .दाना लेने .सम्भालु चुलेको रिवितको लाईको राजव अग्रस गरी अंधसहकरपन लाभाग्ने भालुको जानालीको सहीतको लाभाग्ने। 	राजव भालो का कम्बरारी/प्रभु प्रापासीय अंधकृत	गा. गा. को अधिक देव अनुसार	सोही दिन समीक्षनको हकमा द्वाटा तीन तिवा ३ दिव।
२४	संसाद तया/नामाचो	<ul style="list-style-type: none"> .निवेदन .संसादको विभिन्न .मानिको विभिन्न .सम्भालु तया कालायकाको सिलिकिस .मानिको लोटोकारी .संसादको रिवित 	<ul style="list-style-type: none"> .विवेदन तोक अदेश लेने .दाना लेने .सम्भालु कम्बरारोत नामाचालको द्रुलुर उत्तेवत प्र .यो भालो कालायकाको लाईको हुनुका लाभाग्ने .विभासनुसार द्रुपर निवं दाने/नामाचालको लाईको राजव अग्रस गराउने। 	प्रभु प्रापासीय अंधकृत/ सम्भालु कम्बरारोत	गा. गा. को अधिक देव अनुसार	सोही दिन समीक्षनको हकमा द्वाटा द्वाटा ३ दिव।
२५	ग्राम नारारिक, अग्राम, अप्राप्त भालोकी उत्तेवत तया सम्भालु न	<ul style="list-style-type: none"> .निवेदन र लोकाला काप्रारह .गा. गा. को निवेदन र लोकाला काप्रारह 	<ul style="list-style-type: none"> .गा. गा. को निवेदन र लोकाला काप्रारह 	महिला विकास भालो	गा. गा. को अधिक देव अनुसार	हकमा द्वाटा अग्राम भालो
२६	ग्राम नारारिक, अग्राम, अग्राम भालोकी निवेदन	<ul style="list-style-type: none"> .निवेदन .नामाचालको विभिन्नीती सहीत दुख प्रति यासेट भालोको लोटो 	<ul style="list-style-type: none"> .विवेदन तोक अदेश लेने .दाना लेने .सम्भालु कम्बरारोत नामाचालको द्रुलुर उत्तेवत प्र जारी गर्ने 	महिला विकास भालो/प्रभु प्रापासीय अंधकृत	गा. गा. को अधिक देव अनुसार	सोही दिव
२७	मिसायर कागज/उद्गुरी निलापन	<ul style="list-style-type: none"> .प्रभु प्रापासीय विभिन्न .सम्भालु चुलेको विभिन्नीती .विभिन्न सम्भालु अंधकृत कागजातहर 	<ul style="list-style-type: none"> .विवेदन तोक अदेश लेने .दाना लेने .उत्तेवत/उद्गुरी प्रापासले तोक अंधकृत .विवेदन तया गर्ने .तीव्र यासेट तोक भालुको गुम्बु दुखान्डे .निवेदन र विभिन्न कालायकाको लाईको हुनुका लाभाग्ने 	वायाक्प समिति/उद्गुरी प्रापासक	गा. गा. को अधिक देव अनुसार	विवाह वा भालोकी प्रहर
२८	मिलापन वारान्दे विवाह सम्भालु तया अंधकृत काय सम्भालु	<ul style="list-style-type: none"> .उद्गुरी बा भालो रिवित व्याहोता सहितको लाईको हुनुका लाभाग्ने .नाप्र. प्रति विभिन्नीती 	<ul style="list-style-type: none"> .विवेदन तोक अदेश लेने .दाना लेने .उत्तेवत/उद्गुरी प्रापासले तोक अंधकृत सम्भालु भालोको लाईको हुनुका लाभाग्ने .उद्गुरी बा भालो रिवित व्याहोता सहितको लाईको हुनुका लाभाग्ने 	गा. गा. उत्तेवत/मानिक सम्भालु कम्बरारी/मानिक सम्भालु	गा. गा. को अधिक देव अनुसार	हकमा द्वाटा ३ दिव/४ दिव

'रच्छ, स्वरस्य, भौतिक पूर्वधारके विकतिस पर्यटकीय गाँउ। आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा सन्दर्भपूर्वी सम्गुन्त बनाऊ।'

‘खच्छ, खरश्य, भौतिक पर्वधारके विकतिस पर्यटकीय गाउँ। आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा सब्दकपरल्लई सम्मन्नत बनाओ।



सन्दकपुर गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

माबुमोड देउराली, इलाम, प्रदेश नं. १, नेपाल

नागरिक बडापत्र (स्वास्थ्यसेवा शाखा)

गुणारो सुन्ने अधिकारी : प्रमुख प्रशासकीय अधिकृत ईमेल : sandakpurrm@gmail.com

क्र.सं.	प्रदान गरिने सेवा सुविधाको	आवश्यक पार्ने कालजातहरू	सेवा प्रदान गर्ने अधिकारी	लाग्ने दस्तुर	लाग्ने समय	क्रीफिरत
१	विपल नागरिकको औषधि उचार सहयोगको सेवा सिफारिस	. निवेदन र बडाको सिफारिस . निवेदक र विरामीको नागरिकताको प्रतिलिपि . रोग परिचान भएको विवरितसंकेत प्राप्त	स्वास्थ्य सेवा शाखा/सम्बन्धित शाखाका कर्मचारी/स्वास्थ्य प्राविधिक	निःशुल्क	१ घण्टा	
२	चोप सम्बन्धी प्राविधिक सत्ताहर र व्यवस्थापन	सिर्जने सम्पर्क गर्ने	स्वास्थ्य सेवा शाखा/सम्बन्धित शाखाका कर्मचारी/स्वास्थ्य प्राविधिक	निःशुल्क	तुरन्त	
३	परिवार नियोजन सम्बन्धी सूचना प्रवाह, प्राविधिक सत्ताहर र व्यवस्थापन	सिर्जने सम्पर्क गर्ने	स्वास्थ्य सेवा शाखा/सम्बन्धित शाखाका कर्मचारी/स्वास्थ्य प्राविधिक	निःशुल्क	तुरन्त	
४	गर्भवती, सुकरी आमाहरसाङ्ग उपलब्ध सेवा बारे जानकारी, प्राविधिक सत्ताहर र व्यवस्थापन	सिर्जने सम्पर्क गर्ने	स्वास्थ्य सेवा शाखा/सम्बन्धित शाखाका कर्मचारी/स्वास्थ्य प्राविधिक	निःशुल्क	तुरन्त	
५	राष्ट्रीय निःशुल्क कार्यक्रम सम्बन्धी जानकारी र व्यवस्थापन	सिर्जने सम्पर्क गर्ने	स्वास्थ्य सेवा शाखा/सम्बन्धित शाखाका कर्मचारी/स्वास्थ्य प्राविधिक	निःशुल्क	तुरन्त	

नागरिक बडापत्र (पशुसेवा शाखा)

क्र.सं.	प्रदान गरिने सेवा सुविधाको वाला	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पार्ने कालजातहरू	सेवा प्रदान गर्ने जिल्हेतार कर्तारी/शासा	लाग्ने दस्तुर	लाग्ने समय	क्रीफिरत
१	दर्ता/नवीकरण	. सम्झ/सामिति दर्ता तथा नवीकरण	. सन्दकपुर गाउँपालिकाकाट उपलब्ध हुने कर्मेट अनुसारको निवेदन . सम्झ/सामिति को मान्दूट . सम्बन्धित बडाको सिफारिस . विघ्न	प्रमुख प्रशासकीय अधिकृत/पशु सेवा शाखा	आधिक ऐन/प्रबलित कानून अनुसार	दिनको २ बजे भित्र दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र
		. पशु स्वास्थ्य कर्मी दर्ता	. सन्दकपुर गाउँपालिकाकाट उपलब्ध हुने कर्मेट अनुसारको निवेदन . नागरिकताको प्रतिलिपि . प्रभावणपत्र प्रतिलिपि . सम्बन्धित बडाको सिफारिस	प्रमुख प्रशासकीय अधिकृत/पशु सेवा शाखा	आधिक ऐन/प्रबलित कानून अनुसार	दिनको २ बजे भित्र दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र
		. व्यवसायिक कार्म दर्ता अधिसेविकरण	. सन्दकपुर गाउँपालिकाकाट उपलब्ध हुने कर्मेट अनुसार रित प्रैकर्को निवेदन . नागरिकताको प्रतिलिपि . प्रभावणपत्र प्रतिलिपि . सम्बन्धित बडाको सिफारिस	प्रमुख प्रशासकीय अधिकृत/पशु सेवा शाखा	आधिक ऐन/प्रबलित कानून अनुसार	सोही दिन र स्वतन्त्र निरिक्षण गर्ने दिन
२	सिफारिस	. सिफारिस पशु/पंको यातन	. सन्दकपुर गाउँपालिकाकाट उपलब्ध हुने कर्मेट अनुसार रित प्रैकर्को निवेदन . नागरिकताको प्रतिलिपि . परियोजनाको फार्मट . सम्बन्धित बडा कार्यालयको सिफारिस	प्रमुख प्रशासकीय अधिकृत/पशु सेवा शाखा	आधिक ऐन/प्रबलित कानून अनुसार	सोही दिन र स्वतन्त्र निरिक्षण गर्ने दिन
		. महाकारी सिफारिस	. सन्दकपुर गाउँपालिकाकाट उपलब्ध हुने कर्मेट अनुसार प्रतिलिपि . मान्दूट . विनायम/विधान . सम्बन्धित बडा कार्यालयको सिफारिस	प्रमुख प्रशासकीय अधिकृत/पशु सेवा शाखा	आधिक ऐन/प्रबलित कानून अनुसार	सोही दिन
३	पशु/पंको स्वास्थ्य सेवा उचार सेवा	. गाई भैंसी	. पशु सम्बन्धी कार्यालयमा व्याउनु पर्ने	पशु सेवा शाखा	आधिक ऐन/प्रबलित कानून अनुसार	दिनको २ बजे भित्र दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र
		. बेडा, गाला, बैंगु, खरायो	. पशु सम्बन्धी कार्यालयमा व्याउनु पर्ने	पशु सेवा शाखा	आधिक ऐन/प्रबलित कानून अनुसार	दिनको २ बजे भित्र दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र
		. हुकुरा, होस र अन्य पंक्षीहरू	. पशु सम्बन्धी कार्यालयमा व्याउनु पर्ने	पशु सेवा शाखा	आधिक ऐन/प्रबलित कानून अनुसार	दिनको २ बजे भित्र दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र
		. हुकुरा, विरालो	. पशु सम्बन्धी कार्यालयमा व्याउनु पर्ने	पशु सेवा शाखा	आधिक ऐन/प्रबलित कानून अनुसार	दिनको २ बजे भित्र दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र
		. घोडा, वाँटर तथा अन्य दूध युक्त सुमाने	. पशु सम्बन्धी कार्यालयमा व्याउनु पर्ने	पशु सेवा शाखा	आधिक ऐन/प्रबलित कानून अनुसार	दिनको २ बजे भित्र दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र
४	माइनर सर्वारी	. बोका/राँगो/साँढे र अन्य पशुहरू सुमाने	. पशु सम्बन्धी कार्यालयमा व्याउनु पर्ने	पशु सेवा शाखा	आधिक ऐन/प्रबलित कानून अनुसार	दिनको २ बजे भित्र दर्ता भएको हकमा सोही दिन कार्यालय समय भित्र

५	प्रबन्ध सेवा	. कृतिम गमधारा सेवा . पर्याप्ति गमधारा सेवा	. पशु सम्बन्धी कार्यालयमा व्याउन पर्ने . पशु सम्बन्धी कार्यालयमा व्याउन पर्ने	पशु सेवा शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	आवश्यकता अनुसार सोही दिन
६	प्रयोगशाला सेवा	. गोबर परिवर्षण . तुथ परिवर्षण (मुनेतो)	. गोबर संकलन तथा गोबर चिह्न विवरिति हिसाबले ठिक दूषान्ते . तुथ उपलक्त किसिममाट चालाको हुनुपर्ने, सरेको दुर्गमिता तुथ परिवर्षण गरिने छैन	आवश्यकता अनुसार सोही दिन	आर्थिक ऐन/प्रचलित कानून अनुसार	आवश्यकता अनुसार सोही दिन
७	परामर्श सेवा	. महामारी रोग नियन्त्रण . पशु आहार व्यवस्थापन . मधुपालन व्यवस्थापन प्रबन्धन . पशु प्रबन्धन व्यवस्थापन . बजारीकरण . विमा सम्बन्धी	. मौखिक तथा लिखित अनुरोध . मौखिक तथा लिखित अनुरोध . मौखिक तथा लिखित अनुरोध . मौखिक तथा लिखित अनुरोध . मौखिक तथा लिखित अनुरोध	तोकिएको पशु चिकित्सक/प्राविधिक तोकिएको पशु चिकित्सक/प्राविधिक तोकिएको पशु चिकित्सक/प्राविधिक तोकिएको पशु चिकित्सक/प्राविधिक तोकिएको पशु चिकित्सक/प्राविधिक	आर्थिक ऐन/प्रचलित कानून अनुसार आर्थिक ऐन/प्रचलित कानून अनुसार आर्थिक ऐन/प्रचलित कानून अनुसार आर्थिक ऐन/प्रचलित कानून अनुसार आर्थिक ऐन/प्रचलित कानून अनुसार	सोही दिन
८	विविध सेवा	. पशुसंकीर्तन्याङ सम्बन्धी जानकारी . पशुसंकीर्तन्याङ सम्बन्धी जानकारी	. निवेदन . मौखिक तथा लिखित अनुरोध	पशु सेवा शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	सोही दिन

नागरिक बडापत्र (कृषिसेवा शाखा)

क्र.सं.	प्रदान गरिने सेवा सुनिधाको नाम	सेवा सुनिधा प्राप्त गर्ने आवश्यक पठें प्रक्रिया/आवश्यक पठें कागजातहरू	सेवा प्रदान गर्ने जिज्ञेसार कागजारी शाखा	लाग्ने दस्तुर	लाग्ने समय	क्रमिकता
१	दर्ता/नवीकरण	. समूह/ समिति दर्ता तथा नवीकरण . व्यवसायिक कर्म दर्ता/नवीकरण अभिसेकिरण	. कर्मेट अनुसारको निवेदन . समूह/ समितिको माइन्ट . नागरिकको प्रतिलिपी . सम्बन्धित वडाको सिफारिस . विधान	प्रमुख प्रशासकीय अधिकृत/कृषि विकास शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	दिनको २ बजेपछि दर्ता भएको हकमा सोही दिन कार्यालय सम्बोधन
			. कर्मेट अनुसारको निवेदन . नागरिकको प्रतिलिपी . प्राणिपालको प्रतिलिपी . सम्बन्धित वडाको सिफारिस	प्रमुख प्रशासकीय अधिकृत/कृषि विकास शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	दिनको २ बजेपछि दर्ता भएको हकमा सोही दिन र स्वतन्त्र निरिक्षण गर्नुपरेमा ३ दिन
२	सिफारिस	. सहकारी सिफारिस . कृषि व्यवसाय सिफारिस	. कर्मेट अनुसारको निवेदन . साधारणात्मको नियाय प्रतिलिपी . माइन्टट्रूम नियाय प्रतिलिपी . विनिमय/विधान . निवेदनमा भास्को सहकारी दर्ता प्राणिपालको प्रतिलिपी . सम्बन्धित वडा कार्यालयको सिफारिस	प्रमुख प्रशासकीय अधिकृत/कृषि विकास शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	सोही दिन
			. कर्मेट अनुसारको निवेदन . नागरिकको प्रतिलिपी . परिवाना कर्मेट . सम्बन्धित वडा कार्यालयको सिफारिस	प्रमुख प्रशासकीय अधिकृत/कृषि विकास शाखा	आर्थिक ऐन/प्रचलित कानून अनुसार	सोही दिन र स्वतन्त्र निरिक्षण गर्नुपरेमा ३ दिन
३	कृषि विकास सम्बन्धी कार्यक्रम र व्यवस्थापन	. बासी संरक्षण सेवा . साना सिराङ्ग सम्बन्धी कार्यक्रम सम्बन्धन . व्यवसायिक बैठी/प्रबन्धन कार्यक्रम सम्बन्धन . अव्य तीक्ष्णका कार्यक्रम . प्राविधि सेवा लक्ष्यहरू तथा सम्म्यान निदान	. निवेदन/मौखिक/टेलिफोन . साना बैठेट उपचारकम सम्बन्धन . व्यवसायिक बैठी/प्रबन्धन कार्यक्रम सम्बन्धन . अव्य तीक्ष्णका कार्यक्रम . विधान	कृषि विकास शाखा	नियमूल	निवेदन दिएको ७ दिन मित्र
४	परामर्श सेवा	. माटो परिवर्षण . उन्नत बैठी/विवरण . मकारो सुधार . नरसीर उन्नापन . रोग तथा नियन्त्रण . विनाम रोपण . परेट सेवा कार्यक्रम . कृषि योग्यता संरचना . कृषि बैठी . सानारियोग/मर्मत सम्पर्क/स्टार्टिक बैचरी . निर्माण हिँडै पोखरी . बजारीकरण . बासी विमा सम्बन्धी . कृषि औजार/उपकरण सम्बन्धी . कृषिरीग सम्बन्धित तथाङ्को जानकारी	. कर्मेट अनुसारको निवेदन . परेटियाला लाग्नी माटो . तिथै सम्पर्क गर्ने . तिथै सम्पर्क नहो . तिथै सम्पर्क नहो	कृषि विकास शाखा (तारिखेको प्रयोगशालामा पढाइएको)	नियमूल/आर्थिक ऐन अनुसार	प्रयोगशालावट रिपोर्ट ग्रान भएपछि
			. तिथै सम्पर्क नहो	कृषि विकास शाखा	नियमूल/आर्थिक ऐन अनुसार	सोही दिन र स्वतन्त्र निरिक्षण गर्नुपरेमा ३ दिन
			. तिथै सम्पर्क नहो	कृषि विकास शाखा	नियमूल/आर्थिक ऐन अनुसार	सोही दिन र स्वतन्त्र निरिक्षण गर्नुपरेमा ३ दिन
			. तिथै सम्पर्क नहो	कृषि विकास शाखा	नियमूल/आर्थिक ऐन अनुसार	सोही दिन र स्वतन्त्र निरिक्षण गर्नुपरेमा ३ दिन
			. तिथै सम्पर्क नहो	कृषि विकास शाखा	नियमूल/आर्थिक ऐन अनुसार	सोही दिन र स्वतन्त्र निरिक्षण गर्नुपरेमा ३ दिन
			. तिथै सम्पर्क नहो	कृषि विकास शाखा	नियमूल/आर्थिक ऐन अनुसार	सोही दिन र स्वतन्त्र निरिक्षण गर्नुपरेमा ३ दिन
			. तिथै सम्पर्क नहो	कृषि विकास शाखा	नियमूल/आर्थिक ऐन अनुसार	सोही दिन र स्वतन्त्र निरिक्षण गर्नुपरेमा ३ दिन
			. तिथै सम्पर्क नहो	कृषि विकास शाखा	नियमूल/आर्थिक ऐन अनुसार	सोही दिन र स्वतन्त्र निरिक्षण गर्नुपरेमा ३ दिन
			. तिथै सम्पर्क नहो	कृषि विकास शाखा	नियमूल/आर्थिक ऐन अनुसार	सोही दिन र स्वतन्त्र निरिक्षण गर्नुपरेमा ३ दिन
			. तिथै सम्पर्क नहो	कृषि विकास शाखा	नियमूल/आर्थिक ऐन अनुसार	सोही दिन र स्वतन्त्र निरिक्षण गर्नुपरेमा ३ दिन
५	विविध सेवा	. कृषिरीग सम्बन्धित तथाङ्को जानकारी . कृषिरीग सम्बन्धित रेन नियम सम्बन्धी जानकारी	. निवेदन . मौखिक बाट लिखित अनुरोध	कृषि विकास शाखा	नियमूल/आर्थिक ऐन अनुसार	समस्याको प्रकृति अनुसार सोही दिन

'स्वच्छ, स्वरक्ष्य, भौतिक पूर्वाधारले विकतिस पर्यटकीय गाउँ। आर्थिक, सामाजिक, सांरक्षित रूपमा सन्दर्भपूर्वक सम्मुङ्गत बनाओ।'

५. सेवा प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी

क्र.सं.	शाखाहरुको नाम	जिम्मेवार अधिकारी
१	श्री प्रशासन शाखा	धन नारायण श्रेष्ठ
२	श्री योजना शाखा	टिका देवी वस्नेत
३	श्री लेखा शाखा	युवराज नेपाल
४	श्री प्राविधिक शाखा	राजकुमार यादव
५	श्री पशु सेवा शाखा	सविन भट्टराई
६	श्री कृषि शाखा	रोशन खतिवडा
७	श्री न्यायिक समितिको सचिवालय	धन नारायण श्रेष्ठ
८	श्री स्वास्थ्य शाखा	मनोज कुमार धुरझार
९	श्री शिक्षा शाखा	सुनिल निरौला
१०	श्री महिला विकाश शाखा	दीपा कुमारी लिम्बु
११	श्री रोजगार सेवा केन्द्र	सन्तोष भट्टराई
१२	श्री राष्ट्रिय परिचय पत्र तथा पञ्चिकरण इकाई	चन्द्रकला साउदेन
१३	श्री राजन्त्र शाखा	पवन भट्टराई
१४	पञ्चिकरण तथा सामाजिक सुरक्षा शाखा	महेश दाहाल
१५	आन्तरिक लेखा परिक्षण शाखा	सरोज दाहाल
१६	जिन्सी शाखा	धन नारायण श्रेष्ठ
१७	सूचना प्रविधि शाखा	झमेश मुखिया
१८	सहकारी शाखा	टीका देवी वस्नेत
१९	१ नं वडा कार्यालय	अध्यक्ष वडा सचिव रहर कुमार राई
२०	२ नं वडा कार्यालय	अध्यक्ष वडा सचिव सनम राई
२१	३ नं वडा कार्यालय	अध्यक्ष वडा सचिव लील बहादुर बुर्जा
२२	४ नं वडा कार्यालय	अध्यक्ष वडा सचिव ढाल बहादुर गुरुङ
२३	५ नं वडा कार्यालय	अध्यक्ष वडा सचिव यश बहादुर गुरुङ
२४	माईपोखरी स्वास्थ्य चौकी	मनोज कुमार धुरझार
२५	लुरिङ्गटार स्वास्थ्य चौकी	सुजता तुङ्गेली
२६	माईमझुवा स्वास्थ्य चौकी	लक्ष्मी राई
२७	मावु स्वास्थ्य चौकी	लाल बहादुर राउत
२८	जमुना स्वास्थ्य चौकी	भुपेन्द्र भट्टराई
२९	आयुर्वेद औषधालय जमुना	राजेन्द्र प्रसाद

६. सेवा प्रदान गर्ने लाग्रे दस्तुर र अवधि

सन्दकपुर गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन
सन्दकपुर गाउँपालिकाको

आर्थिक ऐन, २०८०

प्रस्तावना: सन्दकपुर गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाज्ञनीय भएकोले, नेपालको संविधानको भाग १९ को धारा २२८ को उपधारा (२) बमोजिम गाउँसभाले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस विधेयको नाम “सन्दकपुर गाउँपालिकाको आर्थिक ऐन २०८०” रहेको छ ।
(२) यो विधेयक गाउँसभाबाट पारित भई २०८० साल श्रावण १ गतेदेखि सन्दकपुर गाउँपालिका क्षेत्रमा लागू हुनेछ ।
२. **सम्पति करने:** गाउँपालिका क्षेत्रभित्रमा गाउँपालिकाले घर वा घरले चर्चेको जग्गाको अनुसूची१-बमोजिम सम्पति कर लगाइने छ ।
३. **भूमि करने (मालपोत):** गाउँपालिका क्षेत्रभित्र अनुसूची-२ बमोजिम भूमि कर (मालपोत) असूल उपर गरिनेछ ।
४. **घर वहाल करने:** गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, रयारेज, गोदाम, ठहरा, छुप्पर, जग्गा वा पोखरी पूरै आंशिक तवरले वहालमा दिएकोमा अनुसूची३-बमोजिम घर जग्गा वहाल कर लगाइने र असूल गरिनेछ ।
५. **घरजग्गा रजिष्ट्रेशन शुल्क:** गाउँपालिका क्षेत्रभित्रको घरजग्गा वा घरजग्गा रजिष्ट्रेशन पारित गरी स्वामित्व परिवर्तन भएका बखत प्रदेश सरकारले तोकेको अनुसूचीबमोजिमको ४-दररेटमा घरजग्गा रजिष्ट्रेशन शुल्क असूल गरिनेछ ।
६. **व्यवसाय करने:** गाउँपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोबारका आधारमा अनुसूची५-बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ ।
७. **जडिबुटी, कवाडी र जीवजन्तु करने:** गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले ऊन, खोटो, जडिबुटी, वनकस, कवाडी माल र प्रचलित कानूनले निषेध गरिएको जीवजन्तु वाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिड, प्वाँख, छाला जस्ता बस्तुको व्यवसायिक कारोबार गरेवापत अनुसूची६-बमोजिमको कर लगाइने र असूल उपर गरिनेछ ।

८. सवारी साधन कर: गाउँपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा अनुसूची७- बमोजिम सवारी साधन कर लगाइने र असुल उपर गरिनेछ । सवारी साधन करबाट अशुल भएको रकम गाउँपालिकाको विभाज्य कोषमा जम्मा गरि प्रदेश कानुन बमोजिम बाँडफाँड गरिने छ ।
९. विज्ञापन कर: गाउँपालिका क्षेत्रभित्र हुने विज्ञापनमा अनुसूची८- बमोजिम विज्ञापन कर लगाइने र असूल उपर गरिनेछ । विज्ञापन करबाट अशुल भएको रकम गाउँपालिकाको विभाज्यकोषमा जम्मा गरि प्रदेश कानुन बमोजिम बाँडफाँड गरिने छ ।
१०. मनोरन्जन कर: गाउँपालिका क्षेत्रभित्र हुने मनोरन्जन व्यवसाय सेवामा अनुसूची९- बमोजिम व्यवसाय कर लगाइने र असुल उपर गरिनेछ । मनोरन्जन करबाट अशुल भएको रकम गाउँपालिकाको विभाज्यकोषमा जम्मा गरि प्रदेश कानुन बमोजिम बाँडफाँड गरिने छ ।
११. बहाल बिटौरी शुल्क: गाउँपालिका क्षेत्रभित्र आफुले निर्माण, रेखदेख वा संचालन गरेका अनुसूची१०- मा उल्लेख भए अनुसार हाट बजार वा पसलमा सोही अनुसूचिमा भएको व्यस्था अनुसार बहाल बिटौरी शुल्क लगाइने र असूल उपर गरिनेछ ।
१२. पार्किङ शुल्क: गाउँपालिकाले आफुले निर्माण वा व्यवस्था गरेको सवारी साधन पार्किङ स्थलमा अनुसूची११- बमोजिम पार्किङ शुल्क लगाइने र असूल उपर गरिनेछ ।
१३. ट्रेकिङ, कोयोकिड, क्यानोइङ, बन्जी जम्पिङ, जिपफ्लायर र र्याफ्टीङ शुल्क: गाउँपालिकाले आफ्नो क्षेत्रभित्र ट्रेकिङ, कायोकिड, क्यानोइङ, बन्जी जम्पिङ, जिपफ्लायर र र्याफ्टीङ सेवा वा व्यवसाय संचालन गरेवारत अनुसूची१२- बमोजिमको शुल्क लगाइने र असूल उपर गरिनेछ ।
१४. सेवा शुल्क, दस्तुर: गाउँपालिकाले नेपालको संविधानको अनुसूचीबमोजिमका क्षेत्र र ८-विषयमा आफुले पुर्याएको सेवा वापत अनुसूची१३ मा उल्लेखित दरमा सेवा शुल्क तथा दस्तुर लगाउई असुल गरिने छ ।
१५. पर्यटन शुल्क: गाउँपालिकाले आफ्नो क्षेत्रभित्र प्रवेश गर्ने पर्यटकहरूवाट अनुसूचीमा १४-उल्लिखित दरमा पर्यटन शुल्क लगाईने र असुल उपर गरिनेछ । पर्यटन शुल्क बापत अशुल भएको रकम गाउँपालिकाको विभाज्यकोषमा जम्मा गरि प्रदेश कानुन बमोजिम बाँडफाँड गरिने छ ।
१६. पूर्वाधार उपयोग सेवा शुल्क: गाउँपालिका क्षेत्रभित्रका गाउँपालिकाले निर्माण गरेका तथा हस्तान्तरण भई गाउँपालिकाको स्वामित्वमा रहेका पूर्वाधाहरूको उपयोग गरेबापत अनुसूची-बमोजिमको पूर्वाधार उपयोग सेवा शुल्क असुल गरिने छ । १५
१७. वन पैदावार शुल्क: सन्दकपुर गाउँपालिका क्षेत्र भित्र नेपाल सरकारद्वारा सामुदायिक वनको रूपमा हस्तान्तरण गरिएका राष्ट्रिय वन मध्ये उपभोक्ता समूहले कानुन बमोजिम कार्य योजना बनाई निकालिएको र नेपाल सरकारले विक्रि वितरणमा रोक लगाईएका वाहेकका काठ

उपभोक्ता समुह बाहिर व्यापारिक प्रयोजनका लागि विक्रि गरेमा त्यसरी विक्रि गरि प्राप्त गरेको रकममा १० प्रतिशत रकम वन पैदावार शुल्क वापत स्थानिय संचित कोषमा दाखिला गरिनेछ । उपभोक्ता समिति बाहिर व्यापारिक प्रयोजनका लागि काठ विक्रि गरि उपभोक्ता समूहले प्राप्त गरेको रकम सामुदायिक वनको संरक्षणसम ,वर्धनवातावरण , संरक्षण र स्थानीय विकाससँग सम्बन्धित कार्यमा खर्च गर्नुपर्नेछ । वन पैदावार शुल्क सम्बन्धि कार्यविधि प्रदेश कानुनले निर्धारित गरे बमोजिम हुनेछ ।

१८. योगदान तथा सहयोग रकम खुसी कर/(Happy Tax) : कुनै अवसरमा वा विशेष परिस्थिति (कर्तव्य सम्झितबन्ध तथा अन्य सामाजिक तथा व्यक्तिगत ,विवाह ,पुन्यतिथि ,जन्मोत्सव, क्रियाकलापहरु) मा खुसीआन्वदित तथा प्रफुल्लित भई स्वेच्छाले सन्दकपुर गाउँपालिकालाई , प्रदान गरिएको रकमलाई सञ्चित कोषमा जम्मा गरि विकासका कार्यमा विनियोजन ऐन अनुसार खर्च गरिनेछ ।

१९. कर छुट: यस ऐन बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरुलाई कुनै पनि किसिमको कर छुट दिईने छैन।विशेष परिस्थिति र दैविक प्रकोप तथा महामारीका कारण कर तिर्ने असमर्थ भएमा कार्यपालिकाको निर्णयानुसार कर छुट दिन सकिनेछ ।

२०. कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि: यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि गाउँपालिकाले तोके अनुसार हुनेछ ।

२१.

अनुसुची-१

सम्पत्ती कर

सि.नं.	कर योग्य सम्पत्तिको विवरण रु.	दर (प्रति लाख) बार्षिक
१.	पाँच लाख रुपैयाँ सम्म	रु.१५० एकमुष्ट
२.	पाँच लाख एक रुपैयाँ देखि दश लाख रुपैयाँ सम्म	४०।००
३.	दश लाख एक रुपैयाँ देखि बीस लाख रुपैयाँ सम्म	४५।००
४.	बीस लाख एक रुपैयाँ देखि तीस लाख रुपैया सम्म	५०।००
५.	तीस लाख एक रुपैयाँ देखि पचास लाख रुपैयाँ सम्म	५५।००
६.	पचास लाख एक रुपैयाँ देखि एक करोड रुपैयाँ सम्म	६०।००
७.	एक करोड एक रुपैयाँ देखि पाँच करोड रुपैयाँ सम्म	७०।००
८.	पाँच करोड एक रुपैयाँ देखि माथि	८०।००

अनुसुची-२

भूमीकर (मालपोत)

सि.नं.	मालपोत दस्तुर विवरण	दर
१	बजार क्षेत्रको घडेरी प्रति आना	५०।००
२.	<p>वडा नं १ र ३ को देउराली बजारको पुर्वमा तिनखेके डाँडासम्म,उत्तर पुर्वमा कट्टेल मोडसम्म,पश्चिममा नर्सरी खोल्सी सम्म,दक्षिणमा नमुना चोकसम्म,उत्तरमा जनकल्याण आ वि र पुर्णेपोखरी सम्म,वडा नं २ को बुधबारे बजार एरियाको पुर्वमा श्याम्बल मा वि देखि पश्चिममा खड्ग गुरुङको घर ढाडबारी खोला बजार तेजबहादुर गुरुङको माद्धापोखरी सम्म, उत्तरमा गोरुवाले मोड ,दक्षिणमा रातेखोलाको पहिनि सम्म,वडा नं. ४ को पुरानो गाविस भवनदेखि सोमबारे बजार तिनकुने हुदै मिलन चौक देखि किंरात चोक सम्म साथै दोबाटे कालपोखरी सन्दकपुर बजार एरिया र वडा नं ५ को घुम्तिडाँडा,जौबारी बजार, तालगाउँ, ढापपोखरी,, कैयाकट्टा,गैरीबास बजार क्षेत्रको प्रति आना रु (नोट: घडेरी देखि बाहेकको हकमा बाटो छेउ भन्नाले बाटोको दायाँ बायाँ २५ मि लाई लिइने छ) ।</p>	३५।
३.	<ul style="list-style-type: none"> • वडा नं,मा पर्ने मुख्य बाटाहरु देउराली१ .छाँगेहुदै,मुलडाँडा,आलुबारी ,आहाले, चापँगैरी देखि भित्ते छाँगे,पुवामझुवा बाघखोर सडकआहले आलुबारी चैते अधिकारी हुदै विखेभन्ज्याङ्ग सम्मको सडकचापँगैरी देखि नमुना काके स्कुल , ,हुदै देउराली बजार सम्मको सडकले छोएको • वडा नंको बुधबारे खोसनिटार र कालापानी सन्दकपुर सडकले छोएको २ . .र वडा नं३ को चाँपँगैरी माईपोखरी देउराली बुधबारे गोरुवाले सन्दकपुर सडकसुम्वेक सुलुबुङ्ग ,सुम्वेक सुलुबुङ्ग टारी जमुना जोवारी सडकले छोएको, गैरीगाउँ हुतुलुङ्ग ,देउराली जितपाले गोरुवाले सडकले छोएको,आउने सडक गैरीगाउँ हुतुलुङ्ग झिल्के धारा देउर,टोड्के झरना सडककाली सडकसुलुबुङ्ग , सन्दकपुर सडकले २याकपी दाहाल खोला हुदै साविक माईमझुवा ,माबु हाईड्रो देखि सुलुबुङ्ग भुल्के सडकले छोएको,छोएको • वडा नं,माबु सन्दकपुर सडक ४ .राईटार देखि धुवा खोला सम्मको सडकमिलन चौक ,तोरीबारी हिले सडक,पक्का हाङ्गमादेन सडकले छोएको, भि,डाँडागाउँरगाउँ निपाने सडकले छोएको जग्गाहरु, • वडा नं,को सुलुबुङ्ग माईखोला जमुना तिनधरे ५ .नुनथला जौबारी तम्लङ्ग सडकसापकोटा डाँडा पाटीगाउँ मेघबर्ने जौबारी सडकले छोएको जग्गा र , देउमीगोलाई घुम्तीडाँडा हाँगेथाम सडकले छोएको साथै सुलुबुङ्ग माबु जमुना 	२५।००

	प्याङ्ग रोडले छोएको जग्गा प्रति रोपनी रु .(बाटो छेउ भन्नाले बाटोको दायाँ बायाँ २५ मिटरलाई लिईने छ । साथै उक्त बाटो क्षेत्र भित्र अनुत्पादक हकमा बुदाँ नं ४ .बमोजिम मालपोत काय गरिनेछ ।)	
४.	माथि बुदाँ नं. १ र २ मा उल्लेखित तोकिएका बजार क्षेत्रका र सडकले छोएका जमिन बाहेक अन्य जमिनको प्रति रोपनी रु.	१५।००
५.	माथि बुदाँ नं. १ र २ मा उल्लेखित तोकिएका बजार क्षेत्रका र सडकले छोएका जमिन बाहेक सिम जमिनको प्रति रोपनी रु.	२०।००
६.	माथि बुदाँ नं. १ र २ मा उल्लेखित तोकिएका बजार क्षेत्रका र सडकले छोएका जमिन बाहेक दोयाम जमिनको प्रति रोपनी रु.	२५।००
७.	माथि बुदाँ नं. १ र २ मा उल्लेखित तोकिएका बजार क्षेत्रका र सडकले छोएका जमिन बाहेक अवल जमिनको प्रति रोपनी रु.	३०।००
८.	सालवसाली मालपोत नतिरेमा पहिलो वर्ष २० प्रतिशत थप जरिवाना जोडी लिने त्यसपछी प्रत्येक साल ५ प्रतिशत थप जोडदै असुल गरिने छ ।	

अनुसुची -३

घरबहाल कर

सि.नं.	विवरण	वार्षिक दर(प्रतिशतमा)
१.	बहाल कर	१०

अनुसुची -४

प्रदेश सरकारले लगाएको घरजग्गा रजिस्ट्रेशन शुल्क

- प्रदेश सरकारको आर्थिक विधेयकमा उल्लेख भएअनुसार

अनुसुची -५

व्यवसाय कर

सि.नं.	विवरण	दर्ता	नविकरण	नामसारी
१.	रक्सी तथा पेय पदार्थ थोक	५०००।००	२०००।००	३०००।००
२.	रक्सी तथा पेय पदार्थ खुद्रा	२०००।००	५००।००	३००।००
३.	इलेक्ट्रोनिक्स पसल	१०००।००	३००।००	३००।००
४.	निर्माण सामाग्री हाडवेयर पसल	२०००।००	५००।००	५००।००
५.	काटाँ गल्ला पसल	२०००।००	५००।००	५००।००

६.	सवारी साधन विक्रेता	१००००।००	३०००।००	३०००।००
७.	जुत्ता चप्पल पसल	१०००।००	३००।००	३००।००
८.	पुस्तक तथा पत्रिका स्टेशनरी पसल	१०००।००	३००।००	३००।००
९.	कपडा पसल	२०००।००	५००।००	५००।००
१०.	मासु पसल	१०००।००	३००।००	३००।००
११.	पशु बधशाला मापदण्ड अनुसार	२०००।००	५००।००	५००।००
१२.	सिसा तथा अन्य सामग्री आदि विक्रेता	१०००।००	३००।००	३००।००
१३.	फर्निचर विक्रेता पसल	१५००।००	५००।००	५००।००
१४.	ज्वेलरी (गहना बनाउने पसल समेत)	३०००।००	१०००।००	१०००।००
१५.	ज्वेलरी (गहना बनाउने सानो पसल समेत)	१०००।००	३००।००	३००।००
१६.	भाँडाकुँडा पसल	१५००।००	५००।००	५००।००
१७.	फुल तथा विरुद्धा विक्रेता (नर्सरी समेत)	१०००।००	३००।००	३००।००
१८.	कस्मेटीक, खेलौना तथा गिफ्ट विक्रेता	१०००।००	३००।००	३००।००
१९.	दैनिक उपभोगका सामग्री ठुला विक्रेता	३०००।००	१०००।००	१०००।००
२०.	दैनिक उपभोगका सामग्री किराना पसल	१०००।००	३००।००	३००।००
२१.	मलखाघ तथा किटनासक औषधीपसल	१०००।००	३००।००	३००।००
२२.	खैनी, गुट्खा, पान पसल	१०००।००	३००।००	३००।००
२३.	सानो फर्निचर काठ उद्योग	२०००।००	५००।००	५००।००
२४.	समिल ठुलो फर्निचर काठ उद्योग	५०००।००	२०००।००	२०००।००
२५.	पशुपालन व्यवसायी	१०००।००	३००।००	३००।००
२६.	तरकारी विक्रीपसल	१०००।००	३००।००	३००।००
२७.	दाउराजन्यकाठ विक्रि पसल	१०००।००	३००।००	३००।००
२८.	अन्य			
	• विशेषज्ञ परामर्श सेवा	५०००।००	२०००।००	२०००।००
	• निर्माण व्यवसाय इजाजत	१५०००।००	६०००।००	६०००।००
	• हेव्ही इक्युपमेन्ट संचालन अनुमति १०० सम्म	२००००।०० (वनवातावरण क्षतीपूर्ति)		
	• हेव्ही इक्युपमेन्ट संचालन अनुमति १४० सम्म	२५०००।०० (वनवातावरण क्षतीपूर्ति)		
	• हेव्ही इक्युपमेन्ट संचालन अनुमति १४० भन्दा माथि	३००००।०० (वनवातावरण क्षतीपूर्ति)		
२९.	निर्माण सेवा सुचिकृत	३०००।००		
३०.	सप्लायर्स सुचिकृत	१५००।००		
३१.	परामर्श सेवा सुचिकृत	५०००।००		

३२.	विद्यालय तथा अन्य संघसंस्थाहरु सुचिकृत	१०००।००		
३३.	व्यापारिक फर्महरु तथा अन्य सुचिकृत	३००।००		
३४.	कृषि,पशुपालन,घरेलु साना उद्योग र लघुउद्यम सुचिकृत(गाउँपालिका भित्रका)	निशुल्क		
	मिडिया	१०००।-		
३५.	कृषि,पशुपालन,घरेलु साना उद्योग र लघुउद्यम सुचिकृत(गाउँपालिका बाहिरका)	३००।००		
३६.	लेखापरिक्षण अनुमति	१५००।००		
३७.	चेन स मेशिन सञ्चालन अनुमति	५००।००		
३८.	लकडी व्यवसाय दर्ता वा अनुमति	१२०००।००	५०००।००	४०००।००
३९.	इ-रिक्सा दर्ता/ अटो रिक्सा	२०००।००	१०००।००	१०००।००
४०.	ऋसर उद्योग दर्ता वा सञ्चालन अनुमति लिन तर माथिल्लो सरकारको अनुमति समेत लिनु पर्नेछ .	३५०००।००	१००००।००	१००००।००
४१.	इटा,ब्लक उद्योग दर्ता	५०००।००	२०००।००	२०००।००
४२.	वाइक ग्यारेज दर्ता	१०००।००	५००।००	५००।००
४३.	दुङ्गा,गिटी,स्लेट,बालुवा,चुनदुङ्गा,खरिदुङ्गा,अभ्रख र दहतर-बहतर प्राकृतिक स्रोतहरु र अन्य	करको दर र प्रकृया प्रदेश सरकारले निर्धारण गरे बमोजिम हुने छ । अन्यको हकमा प्रदेश सरकारले निर्धारण नगरे सम्म गाउँपालिकाले लिन सक्नेमा कार्यपालिकाको निर्णय अनुसार गाउँसभाबाट अनुमोदन हुने गरी गरिनेछ .		

उत्पादनमुलक व्यवसाय उद्योग

सि.नं.	विवरण	दर्ता शुल्क	नवीकरण शुल्क	नामसारी शुल्क
१.	एक लाख सम्म	५००।००	२००।००	२००।००
२.	एक लाख देखि तीन लाख सम्म	१०००।००	३००।००	३००।००
३.	तीन लाख देखि पाँच लाख सम्म	१५००।००	५००।००	५००।००
४.	पाँच लाख देखि दश लाख सम्म	२०००।००	८००।००	८००।००
५.	दश लाख देखि बीस लाख सम्म	३०००।००	१०००।००	१०००।००
६.	बीस लाख देखि पचास लाख सम्म	८०००।००	१५००।००	१५००।००
७.	पचास लाख देखि एक करोड सम्म	१००००।००	२०००।००	२०००।००
८.	एक करोड भन्दा माथि	१२०००।००	३०००।००	३०००।००
९.	चाउचाउ, भुजिया, विस्कुट आदी	१०००।००	३००।००	३००।००
१०.	मैनबत्ती,अगरबत्ति	१०००।००	३००।००	३००।००
११.	पशुपंक्षीको दाना उद्योग	१०००।००	३००।००	३००।००

१२.	कुखुरा पालन व्यवसाय	१०००।००	३००।००	३००।००
१३.	माछापालन व्यवसाय	१०००।००	३००।००	३००।००
१४.	धातुका सामान उत्पादन गर्ने उद्योग	१०००।००	३००।००	३००।००
१५.	ग्रील उद्योग	२०००।००	५००।००	५००।००
१६.	चिज उत्पादन गर्ने उद्योग	५०००।००	१०००।००	१०००।००
१७.	छुर्पी तथा दुर्घजन्य साना घरेलु उद्योग	२०००।००	५००।००	५००।००
१८.	विद्युत कम्पनी	१०००००।००	२००००।००	५००००।००
१९.	कृषि र वन पैदावरमा आधारित पसल तथा उद्योग	३०००।००	५००।००	५००।००
२०.	चिया उद्योग	५०००।००	१०००।००	१०००।००
२१.	पर्यटन उद्योग	२०००।००	७००।००	७००।००
२२.	छापाखाना	२०००।००	३००।००	३००।००
२३.	परिवहन सेवा	२०००।००	३००।००	३००।००
२४.	फोटो स्टुडियो,ल्याव	१०००।००	३००।००	३००।००
२५.	हवाई सेवा तथा पर्यटन ट्रॅबल्स गाईड	२०००।००	७००।००	७००।००
२६.	कुरियर सेवा	१०००।००	३००।००	३००।००
२७.	इलेक्ट्रोनिक सामान मर्मत सेवा	१५००।००	५००।००	५००।००
२८.	फोटोकपी तथा कम्प्युटर सेवा	१०००।००	३००।००	३००।००
२९.	गैर सरकारी अस्पताल तथा नर्सिङ्ग होम	३०००।००	१०००।००	१०००।००
३०.	निजी क्लिनिक तथा ल्याव	२०००।००	५००।००	५००।००
३१.	औषधी पसल थोक	२५००।००	८००।००	८००।००
३२.	औषधी पसल खुद्रा	१०००।००	३००।००	३००।००
३३.	निजी क्षेत्र स्कुल	५०००।००	२०००।००	३०००।००
३४.	तालीम तथा अनुसन्धान केन्द्र	३०००।००	१०००।००	१०००।००
३५.	सवारी साधन मर्मत कारखाना	२०००।००	५००।००	५००।००
३६.	कुटानी पिसानी मिल सानो	१०००।००	३००।००	३००।००
३७.	होटल भोजनालय	२०००।००	५००।००	५००।००
३८.	रेस्टुरेण्ट बार	५०००।००	२०००।००	३०००।००
३९.	होटल एण्ड लज	३०००।००	१०००।००	१०००।००
४०.	स्वदेशी रोजगारी सेवा	१०००।००	३००।००	३००।००
४१.	वैदेशिक रोजगारी सेवा	३०००।००	८००।००	१०००।००
४२.	घर जग्गा खरिद विक्रि	५०००।००	२०००।००	२०००।००
४३.	साईनबोर्ड तथा पेन्टिङ्ग सेवा	५००।००	२००।००	२००।००
४४.	व्युटी पार्लर,सैलुन,ड्राई किलनर्स	१०००।००	३००।००	५००।००

४५.	टेलरिङ्ग सेवा	५००।००	२००।००	२००।००
४६.	टेलरिङ्ग सहित कपडा पसल	१०००।००	३००।००	३००।००
४७.	पुल हाउस	२५००।००	८००।००	८००।००
४८.	केबुल नेटवर्किङ्ग सेवा	५०००।००	९०००।००	२०००।००
४९.	बाणिज्य बैंक	१५०००।००	५०००।००	७०००।००
५०.	वित्तिय कम्पनी	२५०००।००	९००००।००	१५०००।००
५१.	सहकारी	२०००।००	५००।००	१०००।००
५२.	समुह/आमा समुह	५००।००	२००।००	२००।००
५३.	विदेशी मुद्र सटही सेवा तथा मनीट्रान्फर	२०००।००	५००।००	५००।००
५४.	अन्य वित्तिय कारोबार सेवा	३०००।००	९०००।००	२०००।००
५५.	सामुदायिक वन तथा धार्मिक वन अभिलेखिकरण/दर्ता	१०००।००	३००।००	५००।००
५६.	निजि वन अभिलेखिकरण/दर्ता	८००।००	३००।००	३००।००
५७.	सामुदायिक पर्यटकिय स्थल अभिलेखिकरण/दर्ता	१५००।००	५००।००	५००।००
५८.	संस्थागत विद्यालय कक्षा ५ सम्म	१५०००।००	५०००।००	५०००।००
५९.	संस्थागत विद्यालय कक्षा ८ सम्म	२००००।००	७०००।००	७०००।००
६०.	संस्थागत विद्यालय कक्षा १२ सम्म	४००००।००	१५०००।००	१५०००।००
६१.	क्यासिनो -माथिल्लो सरकारको अनुमति पाएमा	५००००।००	२५०००।००	३००००।००
६२.	अन्य व्यापार व्यवसाय	१०००।००	३००।००	१०००।००

दैनिक हाटबजार कर

सि.नं.	विवरण	दर
१.	• खसीवँगुर प्रति गोटा माउ, सँगुर ,भेडा ,वोका ,	६०।००
	• खसीवँगुर प्रति गोटा पाठा, सँगुर ,भेडा ,वोका ,	३०।००
	• राँगा गोरु प्रतिगोटा,	१००।००
२.	हाँस ,कुखुरा ,कालिज,बटाइ प्रति गोटा	१०।००
३.	रेडिमेट वा तान कपडा विक्री पसल	५०।००
४.	माछा विक्री गर्ने पसल	५०।००
५.	खसी, सुँगुरको मासु विक्री पसल प्रति गोटा	१००।००
६.	फलामका औजार तथा सामान विक्री पसल	५०।००
७.	जत्ता चप्पल आदि विक्री पसल	५०।००
८.	फलफुल,नास्ता ठेलामा राखि विक्री गर्ने पसल	२०।००

१.	चटपटे, बरफ, आईसक्रिम विक्रि	२०।००
१०.	चिया पसल	२०।००
११.	साग, सब्जी, अदुवा, लसुन आदी (स्थानिय उत्पादनलाई छुट दिने)	२०।००
१२.	भाँडाकुँडा पसल	५०।००
१३.	भारमा सब्जी आदि ल्याई विक्रि गर्ने	५०।००
१४.	टहरामा फलफुल साग सब्जी आलु पसल (स्थानिय उत्पादनलाई छुट दिने)	५०।००
१५.	फलफुल, सागसब्जी खुद्रा पसल (स्थानिय उत्पादनलाई छुट दिने)	५०।००
१६.	फोटो फ्रेमिङ तथा विक्रि पसल	५०।००
१७.	दैनिक उपभोग्य सामाग्री र लत्ताकपडा मर्मत	५०।००
१८.	ढाकीमा ल्याई, दाल चामल पिठो च्युरा आदिमा प्रति ढाकी (स्थानिय उत्पादनलाई छुट दिने)	१०।००
१९.	विस्कुट चकलेट पाउरोटी साबुन आदी विक्री गर्ने किराना पसल	५०।००
२०.	मिठाई पसल	१००।००
२१.	खेल, तमासा, जादु, चटक आदिमा	१००।००
२२.	चिया नास्ता पसल	२०।००
२३.	चुरी, टिका, धागो आदी श्रृंगार सामाग्री	५०।००
२४.	बीउ, विजन विक्री गर्ने पसलमा	२०।००
२५.	जडीबुटी विक्री गर्नेसँग	५०।००
२६.	टहरामा सामाग्री विक्रि गर्ने पसल	३०।००
२७.	गोलियाको लागि निकासी प्रति कि.वी	१०।००
२८.	सैलुन	२०।००
२९.	चिरानी काठ निकासी प्रति फिट सुकाठ	१।००
३०.	चिरानी काठ निकासी प्रति फिट कुकाठ	०.५।००
३१.	अन्य	२०।००

पशु तथा कृषि सेवा तर्फ

सि.नं.	विवरण	दर
१.	तरल नाईट्रोजन सहित प्रति ए.आई	५०।००
२.	पशु भ्याक्सेटोमी	
	• गोरुराँगा प्रति गोटा,	१००।००
	• सुँगुरभेडा प्रति गोटा, बाखा,	५०।००
३.	कृषि तर्फ	
	• परामर्श	निशुल्क
	• माटोपरिक्षण	निशुल्क

अनुसुची -६

जडीबुटी तथा अन्य कर

सि.नं.	जडीबुटीको नाम	दर (प्रति के.जी)	विरुद्ध प्रति गोटा
१.	चिराईतो	५।००	-
२.	लौठसल्ला	२।००	०।५०
३.	मझीटो	२।००	-
४.	बीसजरा	५।००	-
५.	लोक्ता	५।००	-
६.	लोक्ता साधारण	२।००	-
७.	किवी	०।५०	५।००
८.	सुख्खा चिया	१।००	०।५०
९.	सतुवा	१००।००	१०।००
१०.	धसिङ्गे/लिम्चुङ्गबुङ्ग	०।४०	०।२५
११.	सिल्टमुर	०।००	५।००

तरकारी बाली

सि.नं.	तरकारीको नाम	दर (प्रति मनमा)
१.	आलू	१०।००
२.	मटर	३०।००
३.	मूला साग र अन्य समेत	५।००
४.	ग्राउन्ड एप्पल	५।००

नगदे बाली

सि.नं.	नगदे बालीको नाम	दर (प्रति के.जी)	विरुद्ध प्रति गोटा
१.	अलैची	६।२५	०।२५
२.	अदुवा	०।२५	-
३.	कुचो	०।२५	-
४.	हरियो चिया पत्ती प्रति गाडीमा रु.१०० लाग्ने छ ।		
५.	अन्य वस्तुको हकमा मुल्य अनुसार प्रति हजारमा रु. १/२ लाग्ने छ ।		

अन्य

सि.नं.	विवरण	दर
१.	कोईला निकासी प्रति बोरा	५।००
२.	दाउरा निकासी प्रति ट्र्याक्टर	२००।००
३.	दाउरा निकासी प्रति पिकअप	१००।००
४.	घ्यू प्रति के.जि	३।५०
५.	छुर्पि प्रति के.जि	५।००
६.	चिज प्रति के.जि	५।००
७.	बाँस निकासी प्रति मिनिट्रक	१०००।००
८.	बाँस निकासी प्रति ट्रक	१५००।००
९.	बाँस निकासी प्रति ट्र्याक्टर	५००।००
१०.	अन्य विरुद्धा निकासी प्रति विरुद्धा	१।००
११.	कवाडी निकासी प्रति पिकअप	५००।००

अनुसुची -७

सवारी साधन कर

सि.नं.	सवारी साधनको किसिम	दर	नविकरण
१.	टाँगा,रिक्सा,अटो रिक्सा, विद्युतिय रिक्सा (ई-रिक्सा) दर्ता	रु.२०००/-	रु.१०००/-

अनुसुची -८

विज्ञापन कर

सि.नं.	विज्ञापनको किसिम	दर प्रति (वर्ग फिट) बार्षिक
१.	होडिङ बोर्ड (व्यवसायिक)	५०।००
२.	होडिङ बोर्ड (सुचना मूलक)	३०।००

अनुसुची -९

मनोरञ्जन कर

- प्रदेश सरकारको सरकारको आर्थिक विधेयक अनुसार हुनेछ ।

अनुसुची -१०

बहाल विटौरी कर

सि.नं.	बहाल विटौरीको स्थान	दर
१.	गाउँपालिका भित्र भएको ऐलानी, प्रतिजग्गामा पब्लिकले घर बनाई बसोबास गरेमा प्रति वर्ष	१२०००।००
२.	गाउँपालिकाको देउराली क्षेत्रभित्र गाउँपालिका आफैले घरटहरा निर्माण गरि उपभोग गर्न दिएमा ठाउँ हेरी प्रति वर्ष	२४०००।००
३.	गाउँपालिकाको माईपोखरी क्षेत्रभित्र गाउँपालिका आफैले गेष्टहाउस निर्माण गरि उपभोग गर्न दिएमा प्रति वेड	३५०।००
४.	गाउँपालिकाको सन्दकपुर क्षेत्रभित्र गाउँपालिका आफैले गेष्टहाउस निर्माण गरि उपभोग गर्न दिएमा प्रति वेड	१०००।००
५.	गाउँपालिका कार्यालय परिसरमा क्यानिट शुल्क मासिक	२५००।००
६.	बडा कार्यालय परिसरमा क्यानिट शुल्क मासिक	१२००।००
७.	गाउँपालिकाले आफ्नो कार्यालय भाडामा लगाएमा	सरकारी नियमानुसार

अनुसुची -११

पार्किङ शुल्क

सि.नं.	किसिम	दर	कैफियत
१.	बस, ट्रक, लहरी	५०।००	प्रति दिन
२.	भाडाका ट्याक्सी, टेम्पो, कार, जिप, भ्यान	२५।००	
३.	निजि ट्याक्सी, टेम्पो, कार, जिप, भ्यान	२५।००	
४.	भाडा तथा निजि ट्रयाक्टर, मिनिवस, मिनिट्रक	२०।००	
५.	मोटरसाइकल	१०।००	
विदेशी नम्बर प्लेटका गाडीहरुको हकमा			
	• १ बमोजिमको सवारी साधन भएमा	१०००।००	
	• ३ बमोजिमको सवारी साधन भएमा	२००।००	
	• विदेशी मोटरसाइकल	५०।००	

अनुसुची -१२

ट्रेकीज़ शुल्क/कायोकिज़/क्यानोइज़/बन्जिजम्पिज़ र रयाफटिज़ शुल्क

सि.नं.	क्रियाकलपका नाम	दर (प्रति दिन)
१.	गाउँपालिका भित्र ट्रेकीज़मा आउने पर्यटक (प्रति व्यक्ति)	१५।००

अनुसुची -१३

सेवा, शुल्क र दस्तुर

सि.नं.	विवरण	दर
१.	मोही नामसारी सिफारिस	५००।००
२.	जग्गा नामसारी सिफारिस	३००।००
३.	श्रेस्ता अप्रमाणित जग्गा दर्ताको सिफारिस पाँच रोपनी भन्दा बढीको प्रति रोपनी रु. १०० का दरले थप	३००।००
४.	फिल्ड बुकमा घरवास कायम रहेको जग्गाको सिफारिस	५००।००
५.	मोही लागत कट्टाको सिफारिस एक रोपनी सम्म	५००।००
६.	मोही लागत कट्टाको सिफारिस एक रोपनी भन्दा बढी प्रति रोपनी थप	५०।००
७.	चार किल्ला प्रमाणित (प्रति कित्ता १०० को दर थप गर्दै जाने)	३००।००
८.	नागरिता प्रमाणितको सिफारिस अनुसुची फारम सहित	२००।००
९.	नागरिकता प्रतिलिपि सिफारिस	२००।००
१०.	अंगिकृत नागरिकता सिफारिस	५००।००
११.	चालचलन प्रमाणित सिफारिस	३००।००
१२.	लक्षित वर्ग तथा अन्य सिफारिस	२००।००
१३.	नाम,उमेर,ठेगाना आदि सच्चयाउने सिफारिस	५००।००
१४.	बसोवास प्रमाणित	२००।००
१५.	नावालक सिफारिस	२००।००
१६.	जग्गामा घर भएको प्रमाणित	३००।००
	• नक्सा पास भएको	२००।००
	• पक्की घर नक्सा पास नभएको प्रति वर्ग फुट रु.	१।००
	• कच्ची घर	५००।००
१७.	धाराटेलिफोन जडान सिफारिस/	३००।००
१८.	विद्युत जडान सिफारिस	
	• सिंचाईको प्रयोजन	०।००
	• थ्रिफेज लाईन-	१०००।००

	• घर नक्सा पास भएको घरको लागि	२००।००
१९	संस्था दर्ता सिफारिस	५००।००
२०.	घर कोठा खोल्ने सिफारिस प्रति कोठा	५००।००
२१.	सहलियत कोठको सिफारिस	२००।००
२२.	पेन्सन पट्टाको लागि सिफारिस	
	• नेपालको लागि	२००।००
	• भारतको लागि	१०००।००
	• अन्य देशको लागि	२०००।००
२३.	जमिन सरजमिन दस्तुर	५००।००
२४.	अपुताली जमिनको दस्तुर	१००००।००
२५.	मेलासर्कसको अनुमति सिफारिस,	५०००।००
२६.	आगलागीको वीमा प्रयोजनको लागि सिफारिस	
	• सामान्य घर	५०।००
	• उद्योगव्यवसाय,	२००।००
२७.	जिल्ला दैविक प्रकोप उद्धार समिति तथा बन कार्यालयलाई गरिने सिफारिस	५०।००
२८.	विवाहित जन्म आदि,जिवित,आय,अविवाहित,प्रमाणित	३००।००
२९.	विवाहितजन्म आदि प्रमाणित अंग्रेजीमा,जिवित,आय,अविवाहित,	५००।००
३०.	फोटोकपी ५ प्रति भन्दा माथी गरेमा प्रति पाना	५।००
३१.	हतियार नविकरण दस्तुर	५०००।००
३२.	न्यायिक दस्तुर	
	• उजुरी दर्ता	१००।००
	• प्रतिवाद दस्तुर	१००।००
	• मिलापन दस्तुर	३००।००

	विवरण	दर्ता सिफारिस	नामसारी सिफारिस
३३.	समिल दर्ता	३०००।००	१०००।००
३४.	रयरेज दर्ता सिफारिस	२०००।००	५००।००
३५.	पेट्रोल पम्प स्थापना	३०००।००	१०००।००
३६.	प्राविधिक शिक्षण संस्था स्थापनका लागि गरिने सिफारिस	२०००।००	२०००।००
३७.	विद्यालय तथा क्याम्पसको कक्षा थप सिफारिस	५००।००	५००।००
३८.	अन्य उद्योग दर्ता सिफारिस	५००।००	५००।००
३९.	डिलर सिप सिफारिस	१०००।००	१०००।००
४०.	रजिष्ट्रेशन प्रयोजनका लागि घर तथा वाटो प्रमाणित (ग्रावेल सडकले छोएको चौक बरावरको प्रति रोपनी रु.३००।०० बाकीको हकमा प्रति रोपनी रु.१००। थप लाग्ने छ ।)	विवरणमा उल्लेख भएक बमोजिम	
४१.	नाता प्रमाणित सिफारिस	३००।००	
४२.	अन्य सिफारिस	२००।००	
४३.	चल, अचल सम्पत्ती मुल्याङ्कन प्रतिशतमा	०।२० प्रतिशतमा	
४४.	व्यवसाय दर्ता सिफारिस	२००।००	
४५.	सामाजिक सुरक्षा सिफारिस	निशुल्क	
४६.	उपभोक्ता समिति सिफारिस	२००।००	

भु-सेवा सञ्चालन सेवा शुल्क

सि.नं.	विवरण	दर
१.	राजिनामा ससिम	१२००।००
२.	राजिनामा कित्ताकाट	१५००।००
३.	अंशबण्ड ससिम दुई जना	२०००।००
४.	अंशबण्ड ससिम प्रति व्यक्ति थप	५००।००
५.	अंश भरपाई ससिम दुई जना	२०००।००
६.	अंश भरपाई ससिम प्रति व्यक्ति थप	५००।००
७.	दृष्टिबन्धक	१०००।००
८.	हालको बक्स ससिम	१२००।००
९.	हालको बक्स कित्ताकाट	१५००।००
१०.	शेषपछिको बक्सपत्र	१५००।००

११.	शेषपछिको बक्सपत्र दा खा	१०००।००
१२.	दर्ता फारी ससिम	१२००।००
१३.	दर्ता फारी कित्ताकाट	१५००।००
१४.	शेषपछिको बक्सपत्र बदर	५००।००
१५.	फोटोटाँस	५००।००
१६.	प्रतिलिपि पास	५००।००
१७.	अष्टोलोह पास	२०००।००
१८.	साधारण निवेदन	३००।००
१९.	हकछोड पत्र पास	१२००।००
२०.	नामसारी	१०००।००
२१.	हकबन्धी निवेदन	१०००।००
२२.	कपाली तम्सुक	५००।००

घर नक्सा पास शुल्क

सि.नं.	विवरण	दर (प्रति वर्ग मिटर)
१.	पक्की भवन (RCC)	११०।००
२.	पिल्टर र विम साथै टिनको छाना भएको भवन	८५।००
३.	पक्की ढुङ्गा,इटा र सिमेन्ट जोडाई भएको पर्खाल र टिनको छाना भएको भवन	८०।००
४.	फलामको ट्रृष्ट र टिनको छाना भएको भवन	८०।००
५.	सुख्खा ढुङ्गा माटोमा जोडाई भएको पर्खाल र टिनको छाना भएको भवन	५०।००
६.	काठको खम्वा,विम,भाटा र टिनको छाना भएको भवन	४०।००
७.	काठको खम्वा,विम,भाटा,बासको वेरा र टिनको छाना भएको भवन	२०।००
८.	ढुङ्गा वा इटाले बनेको कम्पाउण्ड घेरा	५०।००

जग्गा नापी शुल्क

सि.नं.	विवरण	दर
१.	दुई रोपनी सम्म	५००।००
२.	पाँच रोपनी सम्म	१०००।००
३.	दस रोपनी सम्म	१५००।००
४.	दश रोपनी भन्दा माथि	२०००।००

अनुसूची -१४

पर्यटक शुल्क

- प्रदेश सरकारको आर्थिक विधेयकमा उल्लेख भएअनुसार

अनुसूची -१५

पूर्वाधार उपयोग सेवा शुल्क

सि.नं.	विवरण	दर (प्रति व्यक्ति)
१.	माईपोखरी,टोड्के झरना, छिन्टापु अवलोकन	२०।००
२.	सन्दकपुर अवलोकन (आन्तरिक पर्यटक)	२०।००
३.	सन्दकपुर अवलोकन (भारतिय पर्यटक)	८०।००
४.	सन्दकपुर अवलोकन (तेस्रो मुलुक पर्यटक)	१००।००
५.	जौबारी ढापोखरी जस्ता ठाउँहरुका लागि	२०।००
६.	दुर्लभ वन्यजन्तु तथा वनस्पति अवलोकन (आन्तरिक पर्यटक)	२००।००
७.	दुर्लभ वन्यजन्तु तथा वनस्पति (अवलोकन भारतिय पर्यटक)	१०००।००
८.	दुर्लभ वन्यजन्तु तथा वनस्पति अवलोकन (तेस्रो मुलुक पर्यटक)	१५००।००
९.	डुङ्गा सयर	५०।००
१०.	ड्रोन क्यामेरा व्यक्तिगत (प्रति दिन)	२०००।००
११.	ड्रोन क्यामेरा फिलिम तथा डकुमेन्ट्री (प्रति दिन)	३०००।००
१२.	फिलिम सुटिङ्ग (प्रति दिन)	१०००।००
१३.	चिल्ड्रेन पार्क इन्ट्री शुल्क अन्य	२०।००
१४.	चिल्ड्रेन पार्क इन्ट्री शुल्क विद्यार्थी	१०।००
१५.	चिडियाखाना इन्ट्री शुल्क अन्य	२०।००
१६.	चिडियाखाना इन्ट्री शुल्क विद्यार्थी	१०।००
१७.	खेल मैदान मर्मत तथा सुरक्षा शुल्क (प्रति दिन)	१००।००
१८.	घोडसवारी र चौरी सवारी प्रति घण्टा	१००।००
१९.	बनभोज स्थल शुल्क	५००।००
२०.	संग्राहलय अवलोकन (आन्तरिक पर्यटक)	५०।००
२१.	संग्राहलय अवलोकन(भारतिय पर्यटक)	१००।००
२२.	संग्राहलय अवलोकन (तेस्रो मुलुक पर्यटक)	२००।००
२३	संग्राहलय अवलोकन (विद्यार्थी)	२०।००

२४.	गाउँपालिकाको जेनरेटर भाडामा लिएमा	१०००।०० प्रतिदिन
२५.	प्रोजेक्टर	६००।०० प्रतिदिन
२६.	कार्यालय तथा वडा कार्यालयका हलहरु भाडा लिएमा	१०००।०० प्रतिदिन
आकास्मिक सडक मर्मत सम्भार दस्तुर प्रति दिन		
	क.बस,ट्रक,ट्याक्टर,लहरी	५०।००
	ख.ट्याक्सी,ट्याम्पो,कार,जिप,भ्यान	२०।००
	ग.मिनिबस,मिनि ट्रक	५०।००
घ.विदेशी नम्बर प्लेटका गाडीहरुको हकमा		
•	क बमोजिमको सवारी साधन भएमा	१०००।००
•	ख बमोजिमको सवारी साधन भएमा	२००।००
•	विदेशी मोटरसाईकल	५०।००

७. निर्णय प्रकृया र अधिकार

कार्यपालिका सदस्यहरूको नामावली

सि.नं	पद	नाम थर	कैफियत
१.	अध्यक्ष	श्री तुला राम गुरुङ	
२.	उपाध्यक्ष	श्री हरी बहादुर लुङ्गेली	
३.	सदस्य	श्री रहर कुमार राई	
४.	सदस्य	श्री सनम राई	
५.	सदस्य	श्री लील बहादुर बुर्जा	
६.	सदस्य	श्री ढाल बहादुर गुरुङ	
७.	सदस्य	श्री यज्ञ बहादुर गुरुङ	
८.	सदस्य	श्री नर माया थेवे	
९.	सदस्य	श्री वीनु राई	
१०.	सदस्य	श्री गोमा देवी विश्वकर्मा	
११.	सदस्य	श्री सुनिता धमाला	
१२.	सदस्य	श्री छत्र बहादुर दियाली	

१३.	सदस्य	श्री पासाङ्ग तेन्जी शेर्पा
१४	सदस्य	सचिव श्री यादव राउत

गाउँसभा सदस्यहरुको नामावली

सि.नं	पद	नाम थर
१	गा.पा अध्यक्ष	श्री तुला राम गुरुङ
२	उपाध्यक्ष	श्री हरी बहादुर लुङ्गेली
३	प्र.प्र.अ	श्री महेश राई
४	वडा अध्यक्ष	श्री रहर कुमार राई
५	वडा अध्यक्ष	श्री सनम राई
६	वडा अध्यक्ष	श्री लील बहादुर बुर्जा
७	वडा अध्यक्ष	श्री ढाल बहादुर गुरुङ
८	वडा अध्यक्ष	श्री यज्ञ बहादुर गुरुङ
९	का.पा सदस्य	श्री छन्त्र बहादुर दियाली
१०	का.पा सदस्य	श्री वीनु राई
११	का.पा सदस्य	श्री गोमा देवी विश्वकर्मा
१२	का.पा सदस्य	श्री सुनिता धमाला
१३	का.पा सदस्य	श्री पासाङ्ग तेजी शेर्पा
१४	का.पा सदस्य	श्री नर माया थेवे
१५	सदस्य	श्री सिता कार्की क्षेत्री (जि स स सदस्य)
१६	सदस्य	श्री तोरण कुमार मुखिया
१७	सदस्य	श्री चेत बहादुर राई
१८	सदस्य	श्री दिल माया कमीनी
१९	सदस्य	श्री कृष्ण कुमारी गुरुङ
२०	सदस्य	श्री अमृत राई
२१	सदस्य	श्री बोम बहादुर गुरुङ
२२	सदस्य	श्री पुण्यवति निरौला रिजाल
२३	सदस्य	श्री कविता गहते
२४	सदस्य	श्री कमल प्रसाद निरौला
२५	सदस्य	श्री सोम बहादुर साउदेन
२६	सदस्य	श्री खोम माया दियाली
२७	सदस्य	श्री दिपक कुमार राई

२८	सदस्य	श्री दिपक राई
२९	सदस्य	श्री राजु खाम्दाक
३०	सदस्य	श्री कुमार गुरुङ

योजना तर्जुमाका चरणहरु

गाउँपालिका वा नगरपालिकाले आफ्नो वार्षिक विकास योजना तर्जुमा गर्दा तपशिल बमोजिमको प्रकृया पुरा गर्नु पर्नेछ ।

वजेटको पूर्व तयारी

आय व्ययको प्रक्षेपण गरिएको तथ्यांक सहितको विवरण संघीय सरकारमा पेश गर्ने

गाउँपालिका वा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि आवश्यक पर्ने आय व्ययको प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण राजस्व परामर्श समिति र वजेट तथा श्रोत अनुमान समितिको सिफारिसमा कार्यपालिकाबाट निर्णय गरी प्रत्येक वर्षको पुष मसान्त भित्र संघीय अर्थ मन्त्रालयमा पठाउनु पर्नेछ ।

संघ र प्रदेशबाट वजेटको सीमा प्राप्त गर्ने

संघीय सरकारबाट राजश्व बाँडफाँड र वित्तीय समानीकरण अनुदान वापत स्थानीय तहलाई आगामी आर्थिक वर्षमा उपलब्ध हुने श्रोतको विवरण फागुन मसान्त भित्र तथा प्रदेश सरकारबाट स्थानीय तहको लागि आगामी आ.ब.मा प्राप्त हुने वित्तीय अनुदानको अनुमानित विवरण चैत्र मसान्त भित्र प्राप्त गर्ने ।

विषयगत क्षेत्र छुट्याउने:-

गाउँ वा नगर कार्यपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालन गर्ने विकास क्रियाकलापहरूलाई निम्न अनुसार विषयगत क्षेत्र तोकी कार्यपालिकाका सदस्यहरूलाई विषय क्षेत्रगत जिम्मेवारी दिनु पर्नेछ ।

- (क) आर्थिक विकासः यस क्षेत्र अन्तर्गत कृषि, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी, वित्तीय जस्ता क्षेत्र समावेश गर्ने ।
- (ख) सामाजिक विकासः शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रबद्धन,लैडिंगक समानता तथा सामाजिक समावेशीकरण महिला), बालवालिका, जेष नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, मधेशी, मुक्तिमथारु, अल्पसंख्यक आदिजस्ता क्षेत्र समावेश गर्ने ।
- (ग) पूर्वाधार विकासः सडक तथा पुल (झोलझो पुल समेत), सिंचाई, भवन तथा सहरी विकास, उर्जा, लघु तथा साना जलविद्युत, सञ्चार जस्ता क्षेत्र समावेश गर्ने ।

- (घ) वन, वातावरण तथा विपद् व्यवस्थापनः वन तथा भू-संरक्षण, जलाधार संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रण विपद् व्यवस्थापन, वारुणयन्त्र सञ्चालन जस्ता क्षेत्र समावेश गर्ने ।
- (ङ) सुशासन तथा संस्थागत विकासः मानव संसाधन विकास, संस्थागत क्षमता विकास, राजस्व परिचालन, वित्तीय व्यवस्थापन, वित्तीय जोखिम न्यूनीकरण, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, आन्तरिक र अन्तिम लेखापरीक्षण, बेरुजु फछ्यौट, सेवा प्रवाहका मापदण्ड निर्धारण, सेवा प्रवाहमा विद्युतीय सूचना प्रविधिको प्रयोग, नागरिक सन्तुष्टी सर्वेक्षण र अन्तरनिकाय समन्वय जस्ता क्षेत्र समावेश गर्ने ।

स्रोत अनुमान तथा वजेट सीमा निर्धारण

स्थानीय राजस्व परामर्श समिति

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्य प्रचलित कानूनको अधिनमा रही स्थानीय तहले आफ्नो कार्य क्षेत्रभित्र परिचालन गर्न सक्ने राजस्वका स्रोत, दायरा र दर समेतको विश्लेषण गरी आगामी आर्थिक वर्षमा प्राप्त हुनसक्ने राजस्वको अनुमान गर्ने प्रयोजनको लागि देहाय बमोजिमको एक स्थानीय राजस्व परामर्श समिति गठन गर्नु पर्नेछ ।

(क)उपाध्यक्ष वा उपप्रमुख	-	संयोजक
(ख)प्रमुख प्रशासकीय अधिकृत	-	सदस्य
(ग)कार्यपालिकाले तोकेको कार्यपालिकाका सदस्य मध्येबाट-१ जना महिलासहित २ जनासदस्य	-	
(घ)निजी क्षेत्रको उद्योग बाणिज्य सम्बन्धी मान्यता प्राप्त संस्थाको गाउँ वा नगर तहको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि - सदस्य	-	
(ङ)धरेलु तथा साना उद्योग सम्बन्धी मान्यता प्राप्त संस्थाकोनगर वा गाउँ तहको अध्यक्ष वा निजले तोकेको प्रतिनिधि - सदस्य	-	
(च)कार्यपालिकाको राजस्व महाशाखा/विभाग वा शाखा प्रमुख	-	सदस्य- सचिव

राजस्व परामर्श समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ

- (क)राजस्व सम्बन्धी नीति वा कानूनको तर्जुमा, संशोधन, परिमार्जन र सोकोपरिपालनाको सम्बन्धमा आवश्यक परामर्श प्रदान गर्ने ।
- (परामर्श दिँदा, कर वा गैरकर राजस्वको प्रस्ताव गर्दा वा भै रहेको कर वा गैरकर राजस्वमा परिवर्तन गर्नु पर्दा त्यसको औचित्य तथा त्यसबाट पर्ने प्रभाव समेतउल्लेख गरी प्रस्ताव तयार गर्ने । साथै नेपाल सरकार, अन्य प्रदेश वा स्थानीय तहले लगाएका कर वा गैरकर र त्यसका दरसँग यथासम्भव तादत्त्य हुने गरी गर्नु पर्ने ।)
- (ख) राजस्वका स्रोत दायरा र दर समेतको विश्लेषण गरी आगामी आर्थिक वर्षमा प्राप्त हुन सक्ने राजस्वको अनुमान गर्ने ,

- (ग) राजस्वका दर र क्षेत्र लगायतका आधारमा आन्तरिक आयको विश्लेषण र अनुमान गर्ने,
- (घ) स्थानीय उद्योग तथा व्यवसाय प्रवर्द्धन र रोजगारी सिर्जनामा योगदान दिने किसिमको कर नीतिको सम्बन्धमा परामर्श दिने,
- (ङ) कर राजस्व, गैरकर राजस्व, सेवा शुल्क, दस्तुर सम्बन्धमा परामर्श दिने,
- (च) राजस्व प्रशासन सुधारको लागि अन्य आवश्यक परामर्श दिने ।
- स्थानीय राजस्व परामर्श समितिले राजस्व प्रक्षेपण गरी अनुसूची २ बमोजिमको ढाँचामा प्रत्येक वर्षको पौष १५ गते भित्र सम्बन्धित तहको कार्यपालिकामापेशगरी सकृ पर्नेछ ।

स्रोत अनुमान तथा वजेट सीमा निर्धारण समिति

गाउँपालिका तथा नगरपालिकामा प्राप्त हुने आन्तरिक आय, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, अनुदान, क्रृष्ण र अन्य आयको प्रक्षेपण र सोको सन्तुलित वितरणको खाका तथा वजेट सीमा निर्धारण गर्न देहाय बमोजिमको स्रोत अनुमान तथा वजेट सीमा निर्धारण समिति रहने छ ।

(क) अध्यक्ष वा प्रमुख	संयोजक
(ख) उपाध्यक्ष वा उपप्रमुख	सदस्य
(ग) कार्यपालिकाका सदस्यहरु मध्ये महिला, दलित वा अल्पसङ्ख्यक समेतको प्रतिनिधित्व हुने गरी अध्यक्ष वा प्रमुखले तोकेको चार जनासदस्य	सदस्य
(घ) प्रमुख प्रशासकीय अधिकृत	सदस्य-सचिव

समितिले आवश्यकता अनुसार सम्बन्धित कर्मचारी र विषय विज्ञलाई समितिको बैठकमा आमन्त्रित सदस्यको रूपमा आमन्त्रण गर्न सक्नेछ ।

खण्ड (ग) बमोजिम सदस्य तोकदा अध्यक्ष वा प्रमुखले आफू सम्बद्ध राजनीतिक दलको सदस्य समेतलाई तोक्रु पर्नेछ । तर कार्यपालिकामा अन्य राजनीतिक दलको प्रतिनिधित्व नभएको हकमा यो व्यवस्था लागु हुने छैन ।

श्रोत अनुमान तथा वजेट निर्धारण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिमहुनेछ:-

- (क) आन्तरिक आय, राजस्व बाँडफाँडबाट प्राप्त हुने आय, नेपाल सरकार तथा प्रदेशसरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण, आन्तरिक क्रृष्ण तथा अन्यआयको प्रक्षेपण गर्ने,
- (ख) राष्ट्रिय तथा प्रादेशिक प्राथमिकता र स्थानीय आवश्यकतालाई मध्यनजर गरी प्रक्षेपित स्रोत र साधनको सन्तुलित वितरणको खाका तय गर्ने,
- (ग) आगामी आर्थिक वर्षको लागि स्रोत अनुमानको आधारमा वजेटको कुल सीमा निर्धारण गर्ने,

- (घ)विषय क्षेत्रगत वजेटको सीमा निर्धारण गर्ने,
- (ङ)नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन, स्थानीय आर्थिक अवस्था, आन्तरिक आयको अवस्था समेतको आधारमा वजेट तथाकार्यक्रमको प्राथमिकिकरणका आधार तय गर्ने,
- (च)विषय क्षेत्रगत वजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तय गर्ने,
- (छ)घोत अनुमान तथा वजेट सीमा निर्धारण सम्बन्धमा स्थानीय तहको आवश्यकतारनिर्णय बमोजिमका अन्य कार्यहरु गर्ने ।

समितिले आफ्नो कार्य प्रत्येक वर्षको बैशाख १० गते भित्र सम्पन्न गरिसकुपर्नेछ । यसरी तयार भएको आगामी आर्थिक वर्षको वजेट सीमा प्रत्येक वर्षको बैशाख १५ गते भित्र प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिका वा नगरपालिकाका विषयगत महाशाखा/शाखा तथा वडा समितिलाई उपलब्ध गराउनु पर्नेछ ।

वजेट सीमा निर्धारण गर्ने विधि

गाउँपालिका तथा नगरपालिकाले वजेट सीमाको निर्धारण गर्दा देहाय बमोजिमको प्राथमिकताको आधारमा गर्नु पर्नेछ:-

- (क)गाउँपालिका वा नगरपालिका स्तरका गौरवका आयोजनाहरूको लागि आवश्यक रकम,
- (ख)सम्पुरक कोष आवश्यक पर्ने आयोजनाको लागि चाहिने रकम,
- (ग)सशर्त अनुदानको कार्यक्रमको लागि तोकिएको रकम,
- (घ)दिगो विकासका लक्ष्य लगायत राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयनका लागि आवश्यक पर्ने रकम,
- (ङ)स्थानीय सरकार सञ्चालन ऐन बमोजिम गाउँपालिका/नगरपालिका आफैले गर्नु पर्ने अन्य अत्यावश्यक कार्यहरु,
- (च)माथि उल्लिखित क्षेत्रलाई आवश्यक रकम विनियोजन गरिसकेपछि मात्र बाँकी रकम जनसंख्या, क्षेत्रफल, मानव विकासको अवस्था, पूर्वाधार विकासको अवस्था, विकास लागत, राजस्व परिचालनको अवस्था र लागत सहभागिताको अवस्था जस्ता विषयलाई आधार मानी वडागत खर्चको आवश्यकता र औचित्यताको आधारमा वडागत वजेट सीमा निर्धारण गर्नुपर्नेछ । तर वडामा दामासाहीले वजेट विनियोजन गर्न पाइने छैन ।
- (छ)वजेट सीमा निर्धारण गर्दा स्थानीय तहमा रहेको सामाजिक तथा साँस्कृतिक विविधतालाई आधार मानी यस्ता क्षेत्रको सशक्तिकरणको लागि आवश्यक पर्ने रकमको सीमा समेत निर्धारण गर्नु पर्नेछ ।

(ज)गाँड़ वा नगरपालिकाको कूल वजेट सीमाबाट तलब भत्ता तथा कार्यालयसञ्चालनको लागि आवश्यक पर्ने वजेट छुट्ट्याई अन्य कार्यक्रमको लागिवजेट सीमा निर्धारण गर्नुपर्नेछ । यसरी प्रशासनिक खर्चको लागि वजेट सीमा निर्धारण गर्दा राजस्व बाँडफाँटबाट प्राप्त रकम र आन्तरिक आयको रकम भन्दा बढी नहुने गरी गर्नुपर्नेछ ।

आयोजना प्राथमिकीकरणका आधार

स्रोत अनुमान तथा वजेट सीमा निर्धारण समितिले बजेट सीमा निर्धारण गर्नुका अतिरिक्त अनुसूची ३ मा उल्लिखित ढाँचा अनुरूप आयोजना प्राथमिकीकरणका आधारहरु तय गर्नुपर्नेछ । वडा एवं गाँडपालिका तथा नगरपालिकास्तरमाआयोजनाप्राथमिकीकरण गर्दा यसैअनुसूची ३ बमोजिम गर्नुपर्नेछ ।

बस्ती तहका योजना छनौट

बस्ती तहका योजना छनौट गर्दा निम्नानुसार गर्नु पर्नेछः

(क)वडा समितिले आफ्नो वडामा प्रतिनिधित्व गर्ने सदस्यहरूलाई विभिन्नबस्ती/टोलको योजना तर्जुमा गर्न सहजीकरण गर्ने गरी जिम्मेवारी प्रदान गर्नुपर्नेछ ।

(ख)प्रत्येक वडाले वडा भित्रका बस्तीहरूमा योजना तर्जुमाको लागि बैठक हुने दिन, मिति र समय कम्तिमा तीन दिन अगावै सार्वजनिक सूचना मार्फत जानकारी गराउनु पर्नेछ ।

(ग)बस्तीतहका योजना छनौट गर्दा सो बस्ती भित्रका सबै बर्ग र समुदाय (महिला, दलित, आदिवासी जनजाति, मध्येशी, थारु, मुस्लिम, उत्पीडित बर्ग, पिछडा बर्ग, अल्पसंख्यक, सिमान्तकृत, युवा, वालवालिका, जेष्ठनागरिक, लैडिंगकतथा यौनिकअल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, पिछडिएको बर्ग आदि) को प्रतिनिधित्व सुनिश्चित गर्नु पर्नेछ ।

(घ)टोल/बस्तीमा हुने योजना तर्जुमा प्रकृयामा टोल-बस्ती भित्रका क्रियाशील सामुदायिक सम्पादन (टोल विकास सम्पादन, आमा समुह, वाल क्लब/सञ्चाल, युवा क्लब, नागरिक सचेतना केन्द्र, विभिन्न सरकारी कार्यालयबाट गठन भएका समूह जस्ता समूहहरु) लाई पनि सहभागी गराउनु पर्नेछ ।

माथि उल्लेख भए बमोजिमका सरोकारवालाहरुको अधिकाधिक सहभागिता हुने गरीवडा सदस्यको संयोजनमा निर्धारित समय, मिति र स्थानमा उपस्थित भै योजनाछनौटकोसम्बन्धमा अन्तरक्रिया, छलफल, विमर्श गरी योजनाहरुको छनौट गर्नुपर्नेछ । यसरीछनौटभएका योजनाहरुको सूची संयोजकले लिखित रूपमा वडा समितिमा पठाउनु पर्नेछ ।

वडातहमा योजनाको छनौट तथा प्राथमिकीकरण

स्रोत अनुमान तथा वजेट सीमा निर्धारण समितिवाट प्राप्त वजेट सीमा र मार्गदर्शनकोआधारमा सम्बन्धित वडाहरुले बस्ती टोलबाट प्राप्त योजनाहरुमध्येबाट वडाको लागि प्राप्तवजेट सीमाको अधीनमा रही योजनाहरुको छनौट र प्राथमिकता निर्धारण समेत गरी वजेट तथा कार्यक्रम तर्जुमा समितिमा पेश गर्नु पर्नेछ ।

वस्ती टोलबाट योजना माग गर्दा वडास्तरका महत्वपूर्ण योजनाहरु छुट भएको अवस्थामा वडा समितिले त्यस्ता योजनाहरु वडा समितिको वजेट सीमा भित्र रही औचित्यताको आधारमा समावेश गर्न सक्नेछ । वडाको वजेट सीमा भित्र कार्यान्वयन हुन नसक्ने गाउँ नगर स्तरीय महत्वपूर्ण आयोजनाहरु भएमा वडा समितिले गाउँ तथा नगरपालिकामा छुट्टै सूची पठाउन सक्नेछ ।

वडा समितिले आयोजनाहरुको प्राथमिकीकरण गर्दा स्रोत अनुमान तथा वजेट सीमा निर्धारण समितिले तोकेको आधारहरु बमोजिम गर्नुपर्नेछ ।

वजेट तथा कार्यक्रम तर्जुमा

वजेट तथा कार्यक्रम तर्जुमा समितिको गठन

श्रोत तथा वजेट सीमा निर्धारण समितिबाट निर्धारण भएको आयको प्रक्षेपण, वितरणको खाका र वजेट सिमामा आधारित भै स्थानीय तहको बार्षिक वजेट तथा कार्यक्रम तर्जुमा गर्न देहाय बमोजिमको वजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गर्नु पर्नेछः-

(क)उपाध्यक्ष वा उपप्रमुख	संयोजक
(ख)बिषयगत क्षेत्र हेर्ने गाउँ वा नगर कार्यपालिकाका सदस्यहरु	सदस्य
(ग) प्रमुख प्रशासकीय अधिकृत	सदस्य
(घ) योजना महाशाखा/विभाग वा शाखा प्रमुख	सदस्य सचिव

यस समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

- (क)आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रस्ताव तयार गर्ने,
- (ख)स्रोत अनुमान तथा वजेट सीमा निर्धारण समितिले दिएको वजेट सीमा भित्र रही वजेट तथा कार्यक्रमको प्राथमिकीकरण गर्ने,
- (ग) वजेट तथा कार्यक्रमको प्रस्तावलाई बिषय क्षेत्रगत रूपमा छलफल गर्ने व्यवस्था मिलाई अन्तिम प्रस्ताव तयार गरी कार्यपालिकामा पेश गर्ने,
- (घ) योजना तथा कार्यक्रममा दोहोरोपना हुन नदिने व्यवस्था मिलाउने तथा योजना कार्यक्रम बिच आपसी तादम्यता तथा परिपुरकता कायम गर्ने,
- (ङ) वजेट तथा कार्यक्रम सम्बन्धी स्थानीय तहको आवश्यकता बमोजिम अन्य कार्यहरु गर्ने।

बिषयगत योजना प्राथमिकिकरण

वजेटतथा कार्यक्रम समितिले वडाबाट प्राप्त योजनाहरुलाई स्थानीय तहको आवधिकयोजना,क्षेत्रगत नीतिहरु तथा स्रोत अनुमान तथा वजेट सीमा निर्धारण समितिलेतयार गरेकोआयोजनाप्राथमिकिकरण आधार तथा

मार्गदर्शन बमोजिमयोजनाहरूलाई विषयगत समिति हरुमा छलफल गराई विषयगत रूपमा प्राथमिकिकरण गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

मा व्यवस्था भए बमोजिमका देहाय बमोजिम प्रत्येक क्षेत्रहरुमा गठन हुने विषयगत समितिमा निम्न अनुसारको सदस्य रहने छन्:-

(क) विषय क्षेत्र हेतु कार्यपालिकाको सदस्य	-	संयोजक
(ख) कार्यपालिकाले तोकेका कम्तिमा एक जना महिला सहित दुई जना कार्यपालिकाका सदस्य -	-	सदस्य
(ग) सम्बन्धित विभाग/महाशाखा/शाखा प्रमुख	-	सदस्य- सचिव

सम्बन्धित क्षेत्रमा एक भन्दा बढी शाखाहरु रहेको अवस्थामा कार्यपालिकाले कुनै एक जना शाखा प्रमुखलाई सदस्य सचिव तोकी अन्य शाखा प्रमुखहरूलाई सदस्यको रूपमा सहभागी गराउनु पर्नेछ ।

वार्षिक वजेट तथा कार्यक्रम तर्जुमा

विषयगत रूपमा प्राथमिकिकरण सहित पेश भएका योजनाहरूलाई वजेट तथा कार्यक्रम तर्जुमा समितिले कार्यक्रममा दोहोरो नपर्ने गरी देहाय बमोजिम योजनाको प्राथमिकिकरण र वजेट तर्जुमा गर्नु पर्नेछ ।

(क) स्थानीय तहको आवधिक योजनाको सोंच, लक्ष्य, उद्देश्य, रणनीति

(ख) स्थानीय तहको मध्यमकालीन खर्च संरचना

(ग) वजेट तथा कार्यक्रम समितिबाट प्राप्त वजेट सीमा, मार्गदर्शन र योजना प्राथमिकिकरणका आधारहरु

(घ) विषयगत समितिबाट प्राथमिकिकरण भै नआएका तर गाउँपालिका/नगरपालिका स्तरका महत्वपूर्ण आयोजनाहरु (५.२.३. क, ख, ग, घ, ड बमोजिमका योजनाहरु) छनौट गर्नु पर्ने भाइमा स्पष्ट आधार र औचित्यसमेतको आधारमा वजेटको सुनिश्चितता हुने गरी त्यस्ता योजना समावेश गर्न सकिनेछ ।

(ड) स्थानीय तहको स्रोत साधनले मात्र योजना सम्पन्न गर्न संभव नभएका तर स्थानीय तहका अत्यावश्यक र तोकिएको मापदण्ड पूरा गरेका योजनाहरूलाई सम्पुरक अनुदानबाट संचालन गर्नको लागि प्रस्ताव गर्न सकिने छ ।

गाउँ वा नगर कार्यपालिकाबाट वजेट तथा कार्यक्रम स्वीकृति

वजेट तथा कार्यक्रम तर्जुमा समितिले पेश गरेको आगामी आर्थिक बर्षको वार्षिक नीति तथा कार्यक्रम, राजस्व र व्ययको अनुमान (वार्षिक वजेट) गाउँ वा नगर कार्यपालिकाबाट स्वीकृत गरी सभामा प्रस्तुत गर्नु पर्नेछ ।

गाउँ वा नगर सभाबाट वजेट तथा कार्यक्रम स्वीकृति

वजेट तथा कार्यक्रम प्रस्तुति:

गाउँ वा नगर कार्यपालिकाबाट स्वीकृत भाइको वार्षिक वजेट तथा कार्यक्रम उपाध्यक्षवा उपप्रमुख वा निजको असमर्थतामा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्य मार्फत असार १० गतेभित्र गाउँ वा नगर

सभामा प्रस्तुत गरी सकु पर्नेछ । वार्षिक वजेट पेश गर्दा गत आर्थिक वर्षको राजस्व र व्ययको यथार्थ विवरण, चालु आर्थिक वर्षको संशोधित अनुमान तथा आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम, आय व्ययको अनुमानित विवरण र मध्यमकालीन खर्च संरचना समेतको विवरण खुलाउनु पर्नेछ ।

वजेट तथा कार्यक्रम स्वीकृतिः

- (क) गाउँ वा नगरसभामा प्रस्तुत भएको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम, राजस्व र व्ययको अनुमान (वार्षिक वजेट) सभामा पेश भएको १५ दिन भित्र छलफलको काम सम्पन्न गर्ने गरी कार्यतालिकाबनाउनु पर्नेछ ।
- (ख) सभामा छलफल सम्पन्न भएपछि सभाले वजेट पारित गर्ने वा सुझावसहित कार्यपालिकामा फिर्ता पठाउन सक्नेछ ।
- (ग) सुझाव सहित प्राप्त भएको वजेट उपर कार्यपालिकाले पुनर्विचार गरी आवश्यक परिमार्जन सहित वा परिमार्जन गर्नु पर्ने नदेखिएमा कारण सहित ५ दिनभित्र पुनः सभामा पेश गर्नु पर्नेछ
- (घ) कार्यपालिकाबाट पुनः पेश भएको वजेट तथा कार्यक्रम असार मसान्त भित्र सम्बन्धित सभाले पारित गरिसक्नु पर्नेछ ।
- (ङ) सभाले स्वीकृत गरेको वार्षिक वजेट तथा कार्यक्रम श्रावण १५ भित्र सर्वसाधारणको जानकारीको लागि प्रकाशित गर्नु पर्ने छ । साथै सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वेवसाईटमा समेत प्रकाशन गर्नु पर्नेछ ।
योजना कार्यान्वयन
- (क) गाउँ वा नगरसभाले पारित गरेको वार्षिक वजेट तथा कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित गाउँ वा नगर कार्यपालिकाका प्रमुख वा अध्यक्षले ७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई वजेटको खर्चगर्ने अछितयारी प्रदान गर्नु पर्नेछ ।
- (ख) अछितयारी प्राप्त भएको १५ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतले कार्यक्रम स्वीकृत गरी सम्बन्धित विभाग/महाशाखा/ शाखा/इकाइ प्रमुख र वडा सचिवलाई लिखित रूपमा योजना कार्यान्वयनको जिम्मा दिनुपर्नेछ ।
- (ग) योजना कार्यान्वयनको जिम्मा प्राप्त भएको मितिले ७ दिनभित्र सम्बन्धित विभाग/महाशाखा/शाखारेकाइ प्रमुख र वडा सचिवले कार्यक्रम कार्यान्वयनको कार्यतालिका प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
- (घ) विभाग/महाशाखा/शाखा/एकाइ प्रमुख र वडा सचिवबाट पेश भएको कार्यान्वयनकार्ययोजनामा प्राविधिक क्षमता, योजनाको संवेदनशिलता, कार्यान्वयनप्राथामिकीकरण, नगद प्रवाहको अवस्था समेतको आधारमा कुनै संशोधन गर्नु पर्ने देखिएमा प्रमुख प्रशासकीय अधिकृतले सुझाव दिन सक्नेछ । यसरी प्राप्त भएको सुझाव समेतको आधारमा सम्बन्धित निकायले कार्यान्वयन कार्ययोजनामा संशोधन गरी ५ दिन भित्र पुनः पेश गर्नु पर्नेछ ।
- (ङ) सबै विभाग/महाशाखा/शाखा/इकाइ प्रमुख र वडा सचिवबाट प्राप्त कार्ययोजनालाई प्रमुख प्रशासकीय अधिकृतले एकत्रित गरी एकीकृतकार्यान्वयन कार्ययोजना कार्यपालिका समक्ष पेश गर्नु पर्नेछ ।

योजना कार्यान्वयन विधि

स्थानीय सरकार सञ्चालन ऐन, २०७४, सार्वजनिक खरिद ऐन, २०६३, खरिद नियमावली, आर्थिक कार्यविधि ऐन तथा नियमावली र स्थानीय तहहरूले संविधान तथा अन्य प्रचलित कानूनको अधिकार क्षेत्र भित्र रही निर्माण गरेका ऐन नियम अनुसार कार्यान्वयन गर्नु पर्नेछ । गाउँपालिका वा नगरपालिकाले आर्थिक वर्ष शुरु भएको एक महिना भित्र आफ्नो वार्षिक खरिद योजनारगुरुयोजना स्वीकृत गरी सो अनुरूप खरिद कार्यको व्यवस्थापन गर्नुपर्नेछ ।

अनुगमन तथा सुपरिवेक्षण समिति

अनुगमन तथा सुपरिवेक्षण समितिको गठन

गाउँपालिका वा नगरपालिकाबाट सञ्चालित योजनाको लागत, परिमाण, समय सीमा र गुणस्तरीयताको आधारमा अनुगमन गरी आवश्यक पृष्ठपोषण दिनको लागि निम्न अनुसारको अनुगमन तथा सुपरिवेक्षण समिति गठन गर्नु पर्नेछ ।

- | | |
|---|-------------|
| (क) उपाध्यक्ष वा उपप्रमुख | संयोजक |
| (ख) अध्यक्ष वा प्रमुखले तोकेका एक जना महिलासहित कार्यपालिकाका सदस्यहरु मध्येबाट दुई जना सदस्य - सदस्य | |
| (ग) प्रमुख प्रशासकीय अधिकृत | सदस्य |
| (घ) प्रमुख, योजना विभाग/महाशाखा/शाखार एकाई | सदस्य- सचिव |
- उक्त समितिमा आवश्यकता अनुसार कार्यपालिकाका अन्य सदस्य तथा विषय विज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।

अनुगमन तथा सुपरिवेक्षण विधि:

- (क) कार्यपालिकामा एकीकृत कार्यान्वयन कार्ययोजना पेश गरेको १५ दिनभित्र अनुगमन तथा सुपरिवेक्षण समितिले वार्षिक अनुगमन कार्ययोजना बनाई कार्यान्वयन गर्नु पर्नेछ ।
- (ख) अनुगमन तथा सुपरिवेक्षण समितिले गरेको कामको प्रतिवेदन प्रत्येक २ महिनामा पेश गरी कार्यपालिकाको बैठकमा छलफल गर्नु पर्नेछ ।
- (ग) कार्यपालिकाले अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदन समेतको आधारमा योजना कार्यान्वयनमा देखिएका त्रुटिहरु सच्याउन तथा समयरगुणस्तर कायम गर्न सम्बन्धित पक्ष (उपभोक्ता समिति, निर्माण व्यवसायी, परामर्शदाता, तथा कर्मचारी) लाई आवश्यक निर्देशन दिनु पर्नेछ । अनुगमन तथा सुपरिवेक्षण समितिले दिएको निर्देशन पालना गर्नु सम्बन्धित पक्षको जिम्मेवारी हुनेछ ।

वडास्तरीय अनुगमन समिति

आफ्नो वडाभित्र सञ्चालित योजनाको लागत, परिमाण, समय सीमा र गुणस्तरीयताका आधारमा अनुगमन गरी आवश्यक पृष्ठपोषण दिनको लागि निम्न अनुसारको वडास्तरीय अनुगमन समिति गठन गर्नु पर्नेछ ।

(क) सम्बन्धित वडाको वडाध्यक्ष

संयोजक

(ख) वडा सदस्यहरु

सदस्य

(ग) वडा सचिव

सदस्य-सचिव

उक्त समितिमा आवश्यकता अनुसार अन्य कर्मचारीलाई आमन्त्रण गर्न सकिनेछ । समितिले अनुगमन गर्दा देखिएका विषयका सम्बन्धमा अनुगमन तथा सुपरिवेक्षण समितिलाई नियमित रूपमा जानकारी गराउनु पर्नेछ ।

आयोजनाको मूल्याङ्कन गाउँपालिकाले ५ करोड, नगरपालिकाले १० करोड र उपमहानगरपालिका र महानगरपालिकाले २५ करोड भन्दा वढी लागतका आयोजनाको योजना सम्पन्न भएको २ वर्षभित्र तेस्रो पक्षबाट प्रभाव मूल्यांकन गराउनु पर्नेछ ।

गाउँपालिका वा नगरपालिकाबाट सञ्चालित योजनाको कार्यसम्पन्नप्रतिबेदनरनिङ्ग विल, आवश्यक विल भरपाई, सार्वजनिक परीक्षण प्रतिबेदन र नियमानुसार पेश गर्नुपर्ने अन्य आवश्यक कागजातको आधारमा रकम भुक्तानी गर्नु पर्नेछ ।

राजश्व सुधार कार्ययोजना तर्जुमा श्रृङ्खला

- राजश्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धी निर्णय र समय सारिणी निर्धारण
- योजना तर्जुमाको कार्यदल गठन
- योजना तर्जुमाका लागि आवश्यक सन्दर्भ सामग्रीहरुको संकलन तथा अध्ययन
- प्रारम्भिक कार्यशालाको आयोजना
- सूचना तथा तथ्यांक संकलन एवम् विश्लेषण
- राजश्व सुधार कार्ययोजना तयारी (प्रारम्भिक)
- योजनाको मस्यौदा तयारी
- राजश्व संभावना विश्लेषण र राजश्व प्रक्षेपण
- मस्यौदाको पुनरावलोकन र सुझाव संकलन
- अन्तिम मस्यौदा तयारी
- कार्यपालिकाबाट स्वीकृति

८.निर्णय उपर उजुरी सुन्ने अधिकारी

क्र सं	निर्णयको विषय	उजुरी सुन्ने अधिकारी	कैफियत
१	कार्यपालिका र गाउँसभा	अध्यक्ष	
२	न्यायीक समिति	उपाध्यक्ष	
३	विषयगत समिति	समिति संयोजक	
४	बडा समिति	बडाध्यक्ष	
५	प्रशासनिक निर्णय	प्रमुख प्रशासकीय अधिकृत	

९.अपेक्षित काम र परिमाण

कार्यालयबाट सम्पादन गरिएका/गरिने अपेक्षित कार्यहरूको विवरण।

- यस गाउँपालिका वा मातहतका कार्यालयमा रहेको कर्मचारीहरूको सुपरिवेक्षण तथा नियन्त्रण समय समयमा भैरहेको ।
- कर्मचारीहरूलाई दण्ड र पुरस्कारमा आधारित कार्य सम्पदन मूल्याङ्कन गर्ने ।
- यस गाउँपालिकाको ५ वटै वाड कार्यालय तथा मातहतका निकायहरूको प्रशासनिक काम कारबाहीलाई समन्वय गर्ने वा गराउने कार्य भई रहेको । सो अनुसार सेवाग्राहीहरूले कार्यालयबाट हुने प्रशासनिक कामकाजहरू समयमा नै चुष्टदुरुष्ट हिसाबले पाईरहेको ।
- गाउँपालिकाको आ.ब.२०८०/०८१ को बजेट नीति तथा कार्यक्रम अनुसार प्रथम र दोस्रो चौमासिकमा गर्नु पर्ने कार्यहरूको सम्पादन ।
- गाउँपालिकाद्वारा संचालन गरिएका योजनाहरूको अनुगमन तथा निरिक्षण गरिएको ।

१०. कार्यालय प्रमुख र सूचना अधिकारी

क्र.सं.	नाम	पद	सम्पर्क नं	फोटो
१	यादव राउत	प्रमुख प्रशासकीय अधिकृत	९८०९४५९७४९	
२	टीका देवी वसनेत	सूचना अधिकारी	९८०४९३६५५४ ९८४२१०७५४४	

१३. स्थानीय ऐन नियम विनियम तथा निर्देशिकाहरु

क्र. सं.	कानूनको नाम	किसिम	पारित गर्ने निकाय	कार्यपालिकामा पेश भएको मिति	पारित मिति	राजपत्रमा प्रकाशित मिति
१	गाउँकार्यपालिका कार्यसम्पादन नियमावली २०७४	नियमावली	कार्यपालिका	२०७४/०४/२१	२०७४/०४/२१	२०७४/०४/२१
२	गाउँकार्यपालिका वैठक संचालन कार्यविधि २०७४	कार्यविधि	कार्यपालिका	२०७४/०४/२१	२०७४/०४/२१	२०७४/०४/२१
३	स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७४	निर्देशिका	कार्यपालिका	२०७४/०४/२२	२०७४/०४/२२	२०७४/०४/२२
४	गाउँकार्यपालिकाको कार्यविभाजन नियमावलि २०७४	नियमावली	कार्यपालिका	२०७४/०४/२४	२०७४/०४/२४	२०७४/०४/२४
५	गाउँसभा संचालन कार्यविधि २०७४	कार्यविधि	कार्यपालिका	२०७४/०४/२४	२०७४/०४/२४	२०७४/०४/२४
६	अधिकारको प्रमाणिकरण			२०७४/०४/२४	२०७४/०४/२४	२०७४/०४/२४
७	वातावरण तथा सरसफाइ कार्यविधि २०७४	कार्यविधि	कार्यपालिका	२०७४/०४/२५	२०७४/०४/२५	२०७४/०४/२५
८	टोलविकास संस्था गठन तथा संचालन निर्देशिका २०७४	निर्देशिका	कार्यपालिका	२०७४/०४/२५	२०७४/०४/२५	२०७४/०४/२५
९	कर्मचारी कल्याणकोष निर्देशिका २०७४	निर्देशिका	कार्यपालिका	२०७४/०४/२५	२०७४/०४/२५	२०७४/०४/२५
१०	विनियोजन ऐन २०७४	ऐन	गाउँसभा	२०७४/०४/२८	२०७४/०४/२८	२०७४/०४/२८
११	आर्थिक ऐन २०७४	ऐन	गाउँसभा	२०७४/०४/२८	२०७४/०४/२८	२०७४/०४/२८
१२	आचारसंहिता जनप्रतिनिधि २०७४		गाउँसभा	२०७४/०४/३०	२०७४/०४/३०	२०७४/०४/३०
१३	शिक्षा नियमावली २०७४	नियमावली	कार्यपालिका	२०७४/१०/०३	२०७४/१०/०३	२०७४/१०/०३
१४	एफ.एम रेडियो संचालन तथा व्यवस्थापन कार्यविधि २०७४	कार्यविधि	कार्यपालिका	२०७४/१०/१५	२०७४/१०/१५	२०७४/१०/१५
१५	स्थानीय तहको सरकारवाट गरिने वजार अनुगमन निर्देशिका २०७४	निर्देशिका	कार्यपालिका	२०७४/१०/१५	२०७४/१०/१५	२०७४/१०/१५
१६	स्थानीय तहको सहकारी ऐन २०७४	ऐन	गाउँसभा	२०७४/१०/१९	२०७४/१०/१९	२०७४/१०/१९
१७	आर्थिक कार्यविधि नियमित गर्न वनेको ऐन २०७४	ऐन	गाउँसभा	२०७४/१०/१९	२०७४/१०/१९	२०७४/१०/१९
१८	कृषि व्यवसाय प्रवर्धन सम्बन्धमा व्यवस्था गर्न वनेको ऐन २०७४	ऐन	गाउँसभा	२०७४/१०/१९	२०७४/१०/१९	२०७४/१०/१९
१९	स्थानीय तहको राजपत्र सम्बन्धि कार्यविधि २०७४	कार्यविधि	कार्यपालिका	२०७४/१२/१२	२०७४/१२/१२	२०७४/१२/१२

क्र. सं.	कानुनको नाम	किसिम	पारित गर्ने निकाय	कार्यपालिकामा पेश भएको मिति	पारित मिति	राजपत्रमा प्रकाशित मिति
१	एकिकृत सम्पत्तिकर व्यवस्थापन नमुना कार्यविधि २०७५	कार्यविधि	कार्यपालिका	२०७५/०३/०५	२०७५/०३/०५	२०७५/०३/०५
२	स्थानिय तहको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५	कार्यविधि	कार्यपालिका	२०७५/०३/०७	२०७५/०३/०७	२०७५/०३/०७
३	स्थानिय तहमा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५	कार्यविधि	कार्यपालिका	२०७५/०३/०८	२०७५/०३/०८	२०७५/०३/०८
४	वाल अधिकार संरक्षण तथा संवर्धन कार्यविधि २०७५	कार्यविधि	कार्यपालिका	२०७५/०३/०८	२०७५/०३/०८	२०७५/०३/०८
५	स्थानीय उर्जाविकास निर्देशिका २०७५	निर्देशिका	कार्यपालिका	२०७५/०३/१७	२०७५/०३/१७	२०७५/०३/१७
६	न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न वनेको ऐन २०७५	ऐन	गाउँसभा	२०७५/०३/१७	२०७५/०३/१७	२०७५/०३/१७
७	मेलमिलाप कार्यविधि २०७५	कार्यविधि	कार्यपालिका	२०७५/०३/१७	२०७५/०३/१७	२०७५/०३/१७
८	सन्दकपुर गाउँपालिकामा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न वनेको ऐन २०७५	ऐन	गाउँसभा	२०७५/०३/१७	२०७५/०३/१७	२०७५/०३/१७
९	विनियोजन ऐन २०७५	ऐन	गाउँसभा	२०७५/०३/१७	२०७५/०३/१७	२०७५/०३/१७
१०	अनाथ तथा जोखिमयुक्त वालवालिकाका लागि सा.सु. कार्यक्रम सञ्चालन कार्यविधि ऐन २०७५	ऐन	गाउँसभा	२०७५/०३/१८	२०७५/०३/१८	२०७५/०३/१८
११	स्थानीय तहको आर्थिक ऐन २०७५	ऐन	गाउँसभा	२०७५/०३/१७	२०७५/०३/१७	२०७५/०४/१
१२	घ वर्गको निर्माण व्यवसायीको इजातपत्र सम्बन्ध कार्यविधि २०७५	कार्यविधि	गाउँसभा	२०७५/०३/१७	२०७५/०३/१७	२०७५/०३/१७
१३						
१४						
१५						
१६						
१७						
१८						
१९						

कानूनको नाम	किसिम	पारित गर्ने निकाय	कार्यपालिका मा पेश भएको मिति	पारित मिति	राजपत्रमा प्रकाशित मिति
कर तथा गैरकर राजश्व लगाउन र उठाउने कानून २०७६	एन	गाउँसभा	२०७६/०३/०४	२०७६/०३/०	२०७६/०४/०१
विनियोजन ऐन २०७६/आर्थिक ऐन २०७६	एन	गाउँसभा	२०७६/०३/०४	२०७६/०३/०	२०७६/०४/०१
लघु उद्यम, घरेलु उद्योग तथा साना उद्योग दर्ता, नवीकरण, खारेजी तथा प्रबर्द्धन सम्बन्धि ऐन, २०७६	एन	गाउँसभा	२०७६/०३/०४	२०७६/०३/०	२०७६/०४/०१
सन्दकपुर गाउँपालिका, संस्था दर्ता ऐन, २०७६	एन	गाउँसभा	२०७६/०३/०४	२०७६/०३/०	२०७६/०४/०१
सन्दकपुर जलस्रोत कार्यविधि, २०७६	कार्यविधि	कार्यपालिका	२०७६/०७/०५	२०७६/०७/०५	२०७६/०७/०६
संस्था दर्ता सम्बन्धि नियमावली २०७६	नियमावली	कार्यपालिका	२०७६/०७/०५	२०७६/०७/०५	२०७६/०७/०६
व्यवसाय कर कार्यविधि २०७६	कार्यविधि	कार्यपालिका	२०७६/०७/०५	२०७६/०७/०५	२०७६/०७/०६
स्थानीय कृषक समूह गठन निर्देशिका २०७६	निर्देशिका	कार्यपालिका	२०७६/०७/०५	२०७६/०७/०५	२०७६/०७/०६
कोभिड १९ रोकथाम तथा उपचार कोष संचालन कार्यविधि २०७६	कार्यविधि	कार्यपालिका	२०७६/१२/२६	२०७६/१२/२६	२०७६/१२/२६
कोरोना राहत मापदण्ड कार्यविधि २०७६	कार्यविधि	कार्यपालिका	२०७६/१२/२६	२०७६/१२/२६	२०७६/१२/२६
खेलकुद निर्देशिका २०७६	निर्देशिका	कार्यपालिका	२०७६/०७/०५	२०७६/०७/०५	२०७६/१२/३०
मजदुर कार्यविधि २०७६	कार्यविधि	कार्यपालिका	२०७६/१२/०२	२०७६/१२/०२	२०७६/१२/३०
घर वहाल कार्यविधि २०७६	कार्यविधि	कार्यपालिका	२०७६/१२/०२	२०७६/१२/०२	२०७६/१२/३०
सन्दकपुर गाउँपालिकाको कर्मचारी व्यवस्थापन ऐन २०७६	एन	गाउँसभा	२०७६/१०/१२	२०७६/१०/१२	२०७६/१२/३०
संस्थाको अभिलेख व्यवस्थापन ऐन २०७६	एन	गाउँसभा	२०७६/१०/१२	२०७६/१०/१२	२०७६/१२/३०
गाउँयुवा परिषद सञ्चालन कार्यविधि २०७६	कार्यविधि	कार्यपालिका	२०७६/१०/१२	२०७६/१०/१२	२०७६/१२/३०
भकारो सुधार कार्यविधि २०७६	कार्यविधि	कार्यपालिका	२०७६/१२/०२	२०७६/१२/०२	२०७६/१२/३०

१२. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अध्यावधिक विवरण/लेखा शाखा



सन्दकपुर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, इलाम
कार्यालयको कोड : ८०९०३७०६३००
Sectors wise Budget vs Expenditure

रु. हजारमा

क्र.सं.	क्षेत्र/उप क्षेत्र	विनियोजन	खर्च	खर्च (%)	मौजदात
१	आर्थिक विकास	७,९९,०७,८६२.८२	२,३३,०८,२०७.१७	२९.१७	५,६५,९९,६७५.६५
१	कृषि	१,३३,८१,३०४.००	४२,०९,०८१.७७	३१.४	९१,८०,२२२.४३
२	उदयोग	१५,००,०००.००	१,१४,७०६.००	७.६५	१३,८५,२१४.००
३	पर्यटन	१,७२,६५,५४८.८२	२८,२०,२८०.८२	१८.४७	१,२४,४५,१७८.००
४	सहकारी	२,००,१००.००	१,४८,८००.००	७४.३६	५१,३००.००
५	जलश्रोत तथा सिंचाई	४,७९,६४,०००.००	१,५६,९४,३८०.७८	३४.१४	३,०२,७९,६१९.२२
६	पशुपन्धी विकास	३५,८६,०००.००	३,२८,९५८.००	९.१७	३२,७८,०४२.००
२	सामाजिक विकास	१६,९६,१२,४९३.२५	४,०४,४३,६७३.५४	२२.५२	१३,९१,६८,८१९.७१
१	शिक्षा	११,१८,०७,४९३.२५	२,७६,७३,६४२.०३	२३.०३	८,६०,५३,८४१.२२
२	स्वास्थ्य	३,६०,००,०००.००	७७,४४,६९४.३८	२१.७४	२,८२,४५,३०५.६२
३	खानेपानी तथा सरसफाई	३१,५३,०००.००	१,०१,०१०.००	३.२	३०,७१,९९०.००
४	भाषा तथा संस्कृति	२९,५७,०००.००	२,०६,०००.००	६.१७	२७,७१,०००.००
५	लैंगिक समानता तथा सामाजिक समावेशीकरण	४०,७५,०००.००	२,७५,४२५.००	६.७६	३७,९९,७७५.००
६	युवा तथा खेलकुद	१,२२,६०,०००.००	४५,९४,६०७.१३	३७.५५	७६,७५,३९४.८६
७	सामाजिक सुरक्षा तथा संरक्षण	९३,५०,०००.००	१७,७८,२९७.००	१८.८	७७,९१,७०३.००
३	पूर्वाधार विकास	६,७२,५०,११३.९५	१,४४,५२,४६४.३४	२२.१५	७,०७,९८,४४९.६१
१	यातयात पूर्वाधार	५,०५,०२,०६४.९५	१,०१,१३,३०४.७१	२१.७७	३,९५,०८,७६०.४४
२	अवन, आवास तथा सहरी विकास	७०,४२,८४९.००	३१,९८,१७१.१८	४१.३	४७,४४,६७७.८२
३	उज्जी	१,५६,०००.००	०.००	०	१,५६,०००.००
४	संचार तथा सञ्चन प्रबिधि	१,००,०००.००	०.००	०	१,००,०००.००
५	सम्पदा पूर्वाधार	२९,५०,०००.००	५,१७२.००	०.१८	२९,४४,८२८.००
६	पुनर्निर्माण	३०,००,०००.००	२,५५,८९६.६५	८.७२	२८,४४,१८३.३५
४	सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र	१,३८,१९,२६८.४८	२५,४४,८००.००	१८.३१	१,१२,७७,४६८.४८
१	वातावरण तथा जलवायु	१३,००,०००.५०	०.००	०	१३,००,०००.५०
२	विपद व्यवस्थापन	२०,८३,९९०.००	२०,००,०००.००	१७.१७	८३,९९०.००
३	मानव संशाधन विकास	५,७०,०००.००	०.००	०	५,७०,०००.००
४	कानून तथा न्याय	११,४७,०००.००	१,०५,७६०.००	१.११	१०,४१,५४०.००
५	शासन प्रणाली	३६,९४,०००.००	०.००	०	३६,९४,०००.००
६	तथ्याक प्रणाली	२०,००,७९६.८८	२८,३००.००	१.४१	१९,७२,२१६.२८
७	गरिबी निवारण	२,००,०००.००	०.००	०	२,००,०००.००
८	योजना तर्जुमा र कार्यान्वयन	३,००,०००.००	१०,०००.००	३०	२,९०,०००.००
९	प्रशासकीय सुशासन	९६,०००.००	४०,०००.००	४१.६७	५६,०००.००
१०	वित्तीय सुशासन	२४,२७,६८१.७०	२,७७,९४०.००	११.४७	२१,५९,७४१.६०
५	कार्यालय सञ्चालन तथा प्रशासनिक	६,९५,६६,६००.००	१,८२,९६,२३०.८४	२६.३	५,१२,७०,३६९.९६
१	कार्यालय सञ्चालन तथा प्रशासनिक	६,९५,६६,६००.००	१,८२,९६,२३०.८४	२६.३	५,१२,७०,३६९.९६
कॉल जम्मा		४०,८१,७७,१३८.७०	१,९०,४२,३७५.८१	२४.२६	३०,९१,१४,७६२.६१

१३. गत आ. व. मा सम्पन्न गरिएका प्रमुख कार्य/क्रियाकलाप

सि.नं.	सम्पन्न भएका योजना/ कार्यक्रम	सम्पन्न हुन नसकेका योजना/कार्यक्रम	सम्पन्न हुन नसक्नुका कारण
१	कृष्णभीर, जमुना, जौबारी सडक निर्माण	कवर्डहल निर्माण	
२	कोन्द्रे प्याङ्ग झो.पु.	माईपोखरी जोरपोखरी एकिकृत पर्यटन पूर्वाधार निर्माण	
३	डम्बर सिंह सुनुवार बहुसांस्कृतिक संग्राहालय	१५ सैय्याको सन्दकपुर अस्पताल निर्माण	
४	देउराली माईपताल जितपाले टेकेगोलाई रामखर्क सडक		

१४. गाउँपालिकाको वेवसाइट र ईमेल ठेगाना


www.sandakpurmun.gov.np

www.sandakpurrm@gmail.com

१५. गाउँपालिकाले वैदेशिक सहायता ऋण अनुदान एवं प्रविधिक सहयोग र समझौता

- गाउँपालिकाले वैदेशिक सहायता ऋण अनुदान एवं प्रविधिक सहयोग र समझौता हाल सम्म नभएको ।

१६. यस गाउँपालिकाको विभिन्न वडा कार्यालय/अन्य कार्यालय तथा शाखाहरुबाट प्रथम चौमासिकमा सम्पादन भएको योजना तथा कार्यक्रमहरु प्रगति विवरणहरु
१ नं वडा कार्यालय

	<p>सन्दकपुर गाउँपालिका १ नं. वडा कार्यालय</p> <p>माइपोल्की इलाम</p> <p>पत्र संख्या : - २०८०/०८१ चलानी नं. : - ८५५</p> <p>श्री सन्दकपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय माल्पोड देउराली, इलाम।</p> <p>कोसी, प्रदेश, नेपाल मिति: - २०८१/०१/१३</p> <p>सन्दकपुर गाउँपालिका २०८१/०१/१३</p>																																																																												
विषय: त्रैमासिक प्रगति विवरण पठाइएको सम्बन्धमा।																																																																													
<p>प्रस्तुत विषयमा यस सन्दकपुर गाउँपालिका वडा नं-१ मा आ.व. २०८०/०८१ को त्रैमासिक रूपमा सम्पादन गरिएका कामहरूको प्रगति विवरण तपशिल बमोजिमको ढाँचामा पठाइएको व्यहोरा अनुरोध छ।</p>																																																																													
<table border="1" style="width: 100%; border-collapse: collapse;"> <thead> <tr> <th rowspan="2" style="width: 10%;">महिना</th> <th colspan="8" style="text-align: center;">विवरण</th> <th colspan="2" style="text-align: center;">राजश्व</th> </tr> <tr> <th>दर्ता नी</th> <th>चला स</th> <th>सिफारि स</th> <th>बैठक</th> <th>नाता प्राप्ति त</th> <th>भेलमिला प</th> <th>अनुग्रहन</th> <th>कार्यक्रम</th> <th>आन्दाली</th> <th>आलपोत</th> </tr> </thead> <tbody> <tr> <td>माघ</td> <td>७०</td> <td>७६</td> <td>६९</td> <td>३</td> <td>७</td> <td>१</td> <td>२</td> <td>१</td> <td>३७,२३०/-</td> <td>३,२६७/-</td> </tr> <tr> <td>फाल्गुन</td> <td>६५</td> <td>७७</td> <td>६९</td> <td>२</td> <td>६</td> <td>१</td> <td>२</td> <td>३८८</td> <td>३०,१५०/-</td> <td>१३,१८७/-</td> </tr> <tr> <td>चैत्र</td> <td>७०</td> <td>७३</td> <td>४७</td> <td>३</td> <td>६</td> <td>३८८</td> <td>२</td> <td>२</td> <td>३६,७५०/-</td> <td>१४,७८६/-</td> </tr> <tr> <td>जम्मा:-</td> <td>१८५</td> <td>१७७</td> <td>१७६</td> <td>८</td> <td>२</td> <td>२</td> <td>६</td> <td>३</td> <td>१,०१,६३०/-</td> <td>३१,२४०</td> </tr> <tr> <td></td> <td>=१३३१६०/-</td> </tr> </tbody> </table>		महिना	विवरण								राजश्व		दर्ता नी	चला स	सिफारि स	बैठक	नाता प्राप्ति त	भेलमिला प	अनुग्रहन	कार्यक्रम	आन्दाली	आलपोत	माघ	७०	७६	६९	३	७	१	२	१	३७,२३०/-	३,२६७/-	फाल्गुन	६५	७७	६९	२	६	१	२	३८८	३०,१५०/-	१३,१८७/-	चैत्र	७०	७३	४७	३	६	३८८	२	२	३६,७५०/-	१४,७८६/-	जम्मा:-	१८५	१७७	१७६	८	२	२	६	३	१,०१,६३०/-	३१,२४०											=१३३१६०/-
महिना	विवरण								राजश्व																																																																				
	दर्ता नी	चला स	सिफारि स	बैठक	नाता प्राप्ति त	भेलमिला प	अनुग्रहन	कार्यक्रम	आन्दाली	आलपोत																																																																			
माघ	७०	७६	६९	३	७	१	२	१	३७,२३०/-	३,२६७/-																																																																			
फाल्गुन	६५	७७	६९	२	६	१	२	३८८	३०,१५०/-	१३,१८७/-																																																																			
चैत्र	७०	७३	४७	३	६	३८८	२	२	३६,७५०/-	१४,७८६/-																																																																			
जम्मा:-	१८५	१७७	१७६	८	२	२	६	३	१,०१,६३०/-	३१,२४०																																																																			
										=१३३१६०/-																																																																			
<p>तपशिल:</p> <p>सन्दकपुर गा.पा वडा न.१ आ.व २०८०/०८१ को व्यक्तिगत घटना दर्ताको त्रैमासिक प्रतिवेदन</p>																																																																													
<table border="1" style="width: 100%; border-collapse: collapse;"> <thead> <tr> <th rowspan="2" style="width: 10%;">महिना</th> <th colspan="6" style="text-align: center;">विवरण</th> <th colspan="2" style="text-align: center;"></th> </tr> <tr> <th>जन्म दर्ता</th> <th>मृत्यु दर्ता</th> <th>सम्बन्ध विच्छेद</th> <th>दिलाह दर्ता</th> <th>बसाई सरी आएको परिवार</th> <th>बसाई सरी गएको परिवार</th> <th colspan="2"></th> </tr> </thead> <tbody> <tr> <td>माघ</td> <td>५</td> <td>५</td> <td>०</td> <td>१</td> <td>०</td> <td>०</td> <td colspan="2"></td> </tr> <tr> <td>फाल्गुन</td> <td>६</td> <td>४</td> <td>०</td> <td>३</td> <td>०</td> <td>१</td> <td colspan="2"></td> </tr> <tr> <td>चैत्र</td> <td>७</td> <td>१</td> <td>०</td> <td>१</td> <td>०</td> <td>०</td> <td colspan="2"></td> </tr> <tr> <td>जम्मा:-</td> <td>१८</td> <td>१०</td> <td>०</td> <td>५</td> <td>०</td> <td>१</td> <td colspan="2"></td> </tr> </tbody> </table>		महिना	विवरण								जन्म दर्ता	मृत्यु दर्ता	सम्बन्ध विच्छेद	दिलाह दर्ता	बसाई सरी आएको परिवार	बसाई सरी गएको परिवार			माघ	५	५	०	१	०	०			फाल्गुन	६	४	०	३	०	१			चैत्र	७	१	०	१	०	०			जम्मा:-	१८	१०	०	५	०	१																									
महिना	विवरण																																																																												
	जन्म दर्ता	मृत्यु दर्ता	सम्बन्ध विच्छेद	दिलाह दर्ता	बसाई सरी आएको परिवार	बसाई सरी गएको परिवार																																																																							
माघ	५	५	०	१	०	०																																																																							
फाल्गुन	६	४	०	३	०	१																																																																							
चैत्र	७	१	०	१	०	०																																																																							
जम्मा:-	१८	१०	०	५	०	१																																																																							
 <p>अनिश लुक्तेल</p> <p>वडा सचिव</p> <p>वडा सचिव अनिश लुक्तेल</p>																																																																													

२ नं वडा कार्यालय



सन्दकपुर गाउँपालिका

(Sandakpur Rural Municipality)

२ नं. वडा कार्यालय

(2 No. Ward Office)

माइमझुवा, इलाम (Maimajhuwa, Ilam)

प.स. २०८०/०८१

च.नं. ६४६

कोशी प्रदेश, नेपाल (Koshi Province, Nepal)

मिति: २०८१/०९/१२

श्री सन्दकपुर गाउँपालिका,
गाउँकार्यालिकाको कार्यालय
माबुमोड देउराली, इलाम।

विषय: त्रैमासिक प्रगति विवरण पठाईएको सम्बन्धमा।

प्रस्तुत विषयमा सन्दकपुर गाउँपालिका वडा नं.२ वडा कार्यालयको आ.ब. २०८०/०८१ सालको तेस्रो त्रैमासिक प्रगति विवरण तपाशिल बमोजिम भएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

तपाशिल:-

क्र. स.	विवरण	माघ	फागुन	चैत्र	जम्मा संख्या	कैफियत
१.	दर्ता	५	५	६	१६	
२.	चलानी	६७	९३	५४	२१४	
३.	सिफारिस	५१	७९	४६	१७६	
४.	फाईलिङ	३	४	४	११	
५.	नागरिकता	१३	१२	५	३०	
६.	नाता प्रमाणित	३	२	३	८	
७.	व्यक्तिगत घटना दर्ता	५	१३	८	२६	
८.	राजश्व संकलन	२६,८८५.००/-	१,२०,६४०.००/-	२०,२५५.००/-	१,६७,७८०.००/-	
९.	बैठक तथा कार्यक्रम	२	२	२	६	
१०.	मेलमिलाप	०	०	०	०	

(अक्षरुपी एक लाख सत्सङ्खी हजार सात सय असी रूपैया मात्र)

हमराज कार्की
वडा सचिव
हमराज कार्की
वडा सचिव

E-mail:- maimajhuwa02@gmail.com

३ नं वडा कार्यालय



सन्दकपुर गाउँपालिका ३ नं. वडा कार्यालय

सुलुबुङ, इलाम



पत्र संख्या : २०८०/०८१

चलानी नं. ६५२

कोशी प्रदेश, नेपाल

मिति २०८१/०१/०६

श्री सन्दकपुर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय,
माबुमोड, देउराली, इलाम ।

विषय: कामको त्रैमासिक संख्यात्मक विवरण सम्बन्धमा ।					
वडा नं - ३		आ.व. २०८०/०८१	त्रैमासिक- तेस्रो		
क्र.सं	कामको विवरण	मासिक कामको संख्या			
		माघ	फागुन	चैत	
१	दर्ता	१	३	३	७
२	चलानी	६६	११५	५८	२३९
३	फाइलिङ	३	३	३	९
४	सिफारिस	६४	१०९	५२	२२५
५	पञ्चिकरण	११	१४	२३	४८
६	राजञ्च	४१२७८	६९६०८	१२१३५८.५	२३२२४४.५
७	वैठक	४	४	४	१२
८	नाता प्रमाणित	२	६	६	१४
९	मेलमिलाप	१ निवेदन दर्ता / १ मिलापत्र भएको	० निवेदन दर्ता / ० मिलापत्र भएको	० निवेदन दर्ता/० मिलापत्र भएको	१/१
१०	अनुगमन	२	१	१	४
११	कार्यक्रम		०	०	
१२	सामाजिक सुरक्षा				
	भत्ता वितरण	०	०	३६९	३६९
	नविकरण/नयाँ दर्ता	०/ १८	०/३	०/४	०/२५
१३	अन्य				

सुनिधि देउराली
वडा सचिव

४ नं वडा कार्यालय



प.स.: २०८०/८१

च.नं.: ९६६

सन्दकपुर गाउँपालिका

४ नं. वडा कार्यालय



Date/मिति: २०८१/०१/०४

मायुङ्गलाम
कोशी प्रदेश, नेपाल

श्री सन्दकपुर गाउँ कार्यपालिकाको कार्यालय,

मावुमोड, देउराली, इलाम।

विषय: सूचनाको स्वतः प्रकाशनको लागि विवरण पठाइएको बारे।

प्रस्तुत विषयमा सन्दकपुर गाउँपालिका, ४ नं. वडा कार्यालयबाट आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक (माघ, फागुन र चैत्र महिना) मा सम्पन्न भएका कामहरूको विवरण सूचनाको हक्कसम्बन्धी ऐन अनुसार स्वतःप्रकाशनका लागि तपसिल वमोजिमको ढाँचामा पठाइएको व्यहोरा निवेदन गरिन्छ।

तपसिल:

वडा नं.- ४		महिना- माघ फागुन र चैत्र				
सि.नं.	कामको विवरण	माघ	फागुन	चैत्र	जम्मा	कैफियत
१	दर्ता	२	३	३	८	
२	चलानी	६७	६९	७३	२०९	
३	फाइलिङ	३	८	४	९	
४	सिफारिस	४३	४५	५४	१४२	
५	पञ्जिकरण	१२	८	११	३१	
६	राजस्य संकलन	२४४३६.६	४९०३८.८	२००९९९	२७४४६६.४	
७	वैठक	३	३	३	९	
८	नाता प्रमाणित	१	६	३	१०	
९	भेलमिलाप	१	१	२	४	
१०	अनुगमन	३	५	४	१२	
११	कार्यक्रम	८	४	४	११	
१२	सामाजिक सुरक्षा	३,५९७,७५०/-				
१३	अन्य					

[Signature]
द्वारिकाधीस धिमिरे
वडा सचिव

[Signature]
द्वारिकाधीस धिमिरे
वडा सचिव

५ नं वडा कार्यालयः

सिंक्र.	वडा नं. ५	कामको विवरण	मात्रा	फाल्गुनि	चैत्र	संज्या
१	दर्ता	सेक्ष्या	४	२	७	८
२	चताही	४६	५०	५३	५५	५६
३	फाईलिङ	६६	६७	६३४	६३५	६३६
४	पंजीकरण	१३	१३	१२	१२	१२
५	सिफारिस	२८	५१	५१	५०	५०
६	राजनय सकलन	आरटदाती/ मालपोत	आगस्टमध्ये/ मालपोत	३३९९५२९	आरटदाती/ मालपोत	३३९९५२९
७		५४५९००/-	१०१७१२२२१४			
८	बैठक	वडा समितिको ३ वटा	वडा समितिको ३ वटा	वडा समितिको ३ वटा	वडा समितिको ३ वटा	वडा समितिको ३ वटा
९	लाता प्रशाणित	४	४	४	५	५
१०	मेल मिलाप	०	०	०	०	०
११	अलगामन	०	०	०	०	०
१२	कायेक्षम	०	०	०	०	०
१३	सामाजिक सुरक्षा	भ्रता वितरण	नवीकरण	भ्रता वितरण	नवीकरण	भ्रता वितरण
	अन्य	५०६	५०६	५०६	५०६	५०६



प्राप्ति अधिकारी
प्राप्ति अधिकारी

प्रशासन शाखा



प.स. २०८०/८१
च.न. ९०५३

सन्दकपुर गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

माबुमोड देउराली, इलाम

वन्दकपुर गाउँपालिका कार्यालय
माबुमोड देउराली, इलाम
कोशी प्रदेश, नेपाल।
२०७३

स्थाः २०७३
कोशी प्रदेश, नेपाल।
मिति: २०८१/०१/२२

श्रीमान प्रमुख प्रशासकीय अधिकृत ज्यू
सन्दकपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
माबुमोड देउराली, इलाम।

विषय: त्रैमासिक प्रगति विवरण वृज्ञाएको सम्बन्धमा।

प्रस्तुत विषयमा यस सन्दकपुर गाउँपालिका गाउँ कार्यपालिको कार्यालयमा आ.ब. २०८०/८१ को
तेस्रो त्रैमासिक प्रगति विवरण तपसिल बमोजिम भएको व्यहोरा जानकारीका लागि अनुरोध छ।
तपसिल:

क्र.सं.	महिना	दर्ता	चलानी	जम्मा सिफारिस	स.सिफारिस	नि.सिफारिस	फाइलिङ	अन्य पत्र
१.	माघ	९६	९९	१२	५	७	१	८७
२.	फाल्गुन	१६२	१०२	२०	१७	३	१	८२
३.	चैत्र	९०	१७४	२१	११	१०	१	१४२
	जम्मा	३८४	३७५	५३	३३	२०	३	३११

धन नारायण शेर्पा
अधिकारी
अधिकारी

शाखा-पशु सेवा शाखा



सन्दकपुर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
पशु सेवा शाखा
मादु मोड, देउराती, इलाम
त्रैमासिक प्रगति विवरण



आ.व. २०७०।०८।

क्र.सं.	विवरण	एकाई	तेस्रो त्रैमासिकको प्रगती			जम्मा प्रगती	कैफियत
			माघ	फागुन	चैत्र		
१	उपचार सेवा	संख्या	४७३	७३५	५९२	१८००	
१.१	अन्य उपचार सेवा		४०१	६५१	४८७	१५३९	
१.२	माईनर सर्जिकल उपचार सेवा		६५	६९	९१	२२५	
१.३	गाईनोकलोजिकल उपचार सेवा		७	१५	१४	३६	
२	प्रयोगशाला सेवा		६	२	२	१०	
२.१	गोवर परिक्षण सेवा		५	२	२	९	
२.२	पिसाव परिक्षण सेवा	संख्या	०	०	०	०	
२.३	बुलेलो परिक्षण सेवा		१	०	०	१	
३	कृतिम गर्भादान सेवा		२१३	२३१	२०१	६४५	
३.१	गाई		२०४	२२१	१९७	६२२	
३.२	मैसी		९	१०	४	२३	
३.३	बाखा		०	०	०	०	
४	खोप सेवा	संख्या	२१८	४४००	४६५०	९२६८	
४.१	रेविज खोप सेवा		२१८	०	०	२१८	
४.२	खोरेत खोप सेवा		०	३०००	२५००	५५००	
४.३	पि.पि.आर. खोप सेवा		०	११००	१५००	२६००	
४.४	स्वाईन फिभर खोप सेवा		०	२००	२५०	४५०	
४.५	लम्फिक स्किन खोप सेवा		०	०	०	०	
४.६	रानिखेत खोप सेवा		०	१००	४००	५००	
५	अन्य सेवा / कार्यक्रमहरू	संख्या	निरन्तर				
५.१	परामर्श सेवा		१	१०	०	११	
५.२	पत्र चलानी						

पशु स्वास्थ्य प्रावाहन
सविन भट्टराई
पशु स्वास्थ्य प्रावाहन

शाखा- कृषि सेवा शाखा

क्र.सं.	विवरण	एकाई	माघ महिनाको प्रगति	फाल्गुन महिनाको प्रगति	चैत्र महिनाको प्रगति	हाल सम्मको प्रगति	कैफियत
१	कृषक समुह दर्ता		१	१		२	
२	कृषक समुह नविकरण		१	१	२	४	
३	तरकारीको वित्त वितरण (मिनिकिट/करेला, लौका, सिनि, डिन्डी, फर्सी)	करेला पालो पाकेट	०	३४०	३४०	६८०	गा पा भरि
		लौका अलिमोल पाकेट	०				गा पा भरि
		रड सिमि कि गा	०				गा पा भरि
		डिन्डी कि गा	०				गा पा भरि
		फर्सी चिन ट्यारेट	०				यप वितरण हुदै
४	केवी खेती सम्बन्धी भागमा आधारित कार्यक्रमको सुचना प्रकाशन			४८			
५	७० लागत साझेदारीमा प्लास्टिक ट्लेल कार्यक्रमको सुचना प्रकाशन				१०२		
६	अलैची जोन स्थापनाको लागी आबेदन सङ्कलन						गा पा भरि
७	परामर्श सेवा	निरन्तरता	निरन्तरता	निरन्तरता	निरन्तरता	निरन्तरता	
८	पत्र चलानी	संख्या		१	४	५	

पंश गर्ने
चेतना पोखरेल
कर्तव्य पाखरेत
प्राविधिक सहायक

शाखा- स्वास्थ्य शाखा



सन्दकपुर ग्राम पंचायत
ग्राम पंचायतिका को कार्यालय
स्वास्थ्य शाखा
माधुमोड देउराली
माधुमोड, देउराली
इलाम

आ.व:२०८०/०८९

२०८० तेस्रो त्रैमासिक प्रगती प्रतिवेदन

Data	Organisation unit / Period	Magh 2080	Falgun 2080	Chaitra 2080
Immunization Program-Vaccine Type-Children Immunized-BCG Doses	11002 Sandakpur 01	3	1	4
	11002 Sandakpur 02	3	2	2
	11002 Sandakpur 03	1	4	5
	11002 Sandakpur 04	6	2	1
	11002 Sandakpur 05	3	1	4
	11002 Sandakpur Rural Municipality	16	10	16
Immunization Program-Vaccine Type-Dose-Children Immunized-DPT-HepB-Hib-3rd	11002 Sandakpur 01	2	4	3
	11002 Sandakpur 02	1	2	1
	11002 Sandakpur 03	5	5	6
	11002 Sandakpur 04	2	2	3
	11002 Sandakpur 05	8	2	2
	11002 Sandakpur Rural Municipality	18	15	15
Immunization Program-Children Immunized-Measles/Rubella-12-23 Months	11002 Sandakpur 01	2	2	
	11002 Sandakpur 02	1	4	
	11002 Sandakpur 03	5	3	
	11002 Sandakpur 04	2	2	
	11002 Sandakpur 05	1	3	0
	11002 Sandakpur Rural Municipality	11	14	0
Immunization Program-Vaccine Type-Children Immunized-TD(Pregnant Women)-2	11002 Sandakpur 01	1		2
	11002 Sandakpur 02	7	1	2
	11002 Sandakpur 03		1	3
	11002 Sandakpur 04	1		
	11002 Sandakpur 05	1	0	2
	11002 Sandakpur Rural Municipality	10	2	9
Immunization Program-Vaccine Type-Children Immunized-TD(Pregnant Women)-2+	11002 Sandakpur 01			0
	11002 Sandakpur 02	1		2
	11002 Sandakpur 03	1		2
	11002 Sandakpur 04			
	11002 Sandakpur 05	0	1	0
	11002 Sandakpur Rural Municipality	2	1	4
Safe Motherhood Program-Antenatal Checkup-First ANC Visit (any time)< 20 Years	11002 Sandakpur 01			
	11002 Sandakpur 02	1	1	
	11002 Sandakpur 03			1
	11002 Sandakpur 04			
	11002 Sandakpur 05	1	1	1
	11002 Sandakpur Rural Municipality	2	2	2
Safe Motherhood Program-Antenatal Checkup-Four ANC Visits as per Protocol≥ 20 Years	11002 Sandakpur 01	2	3	2
	11002 Sandakpur 02	2		
	11002 Sandakpur 03	4	3	
	11002 Sandakpur 04	2	1	2
	11002 Sandakpur 05	2	1	1
	11002 Sandakpur Rural Municipality	12	8	5
Total Old (Repeated) OPD Visits	11002 Sandakpur 01	31	50	33
	11002 Sandakpur 02	48	63	55
	11002 Sandakpur 03		169	115
	11002 Sandakpur 04		96	87
	11002 Sandakpur 05	116	146	
	11002 Sandakpur Rural Municipality	195	524	290

मनोज कुमार धुरमल
जनस्वास्थ्य जिरिक
अधिकृत हैं

शाखा-राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण इकाई /सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा



सन्दकपुर गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय

माबुमोड देउराली, इलाम
स्था-२०७३

कोशी प्रदेश, नेपाल
मिति:- २०८१/०१/०७

श्रीमान् प्रमुख प्रशासकीय अधिकृत ज्यू,
सन्दकपुर गाउँपालिका,
गाउँकार्यपालिकाको कार्यालय,
माबुमोड, देउराली, इलाम ।

विषय:- त्रैमासिक प्रगति सम्बन्धमा ।

सन्दकपुर गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा बाट आ.व.२०८०/०८१ को तेस्रो त्रैमासिक (माघ-चैत) मा गरिएका कार्यहरुको प्रगति प्रतिवेदन निम्न बमोजिम रहेको जानकारी अनुरोध छ ।

प्रगति विवरण

क्र.सं.	कार्य विवरण	कार्तिक	मंशीर	पुष	जम्मा संख्या वा रकम	कैफियत
१	सामाजिक सुरक्षा लाभग्राहीहरुको नयाँ दर्ता	४०	२८	१२	८०	
२	सामाजिक सुरक्षा लाभग्राहीहरुको नवीकरण	०	०	०	०	
३	सामाजिक सुरक्षा लाभग्राहीहरुको लगत कटौ	१	०	२	३	
४	व्यक्तिगत घटना दर्ता	४९	६२	६१	१७२	

तयार गर्ने: चन्द्रकला साउदेन
एम.आइ.एस. अपरेटर

शाखा- आन्तरक लेखा परिक्षण

शाखा-महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा

सन्दकपुर गा.पा.को आ.व. २०८०/०८१ तेस्रो त्रैमासिक प्रगति प्रतिवेदन महिला लक्षित कार्यक्रमको तथा व्यवसाय सम्बन्धी प्रगति विवरण

महिला तथा बालबालिका शाखा सन्दकपुर गाउँपालिका इलाम।

क्र.स.	कार्यक्रमको विवरण	जिम्मेवार निकाय/व्यक्ति	परिमाण/लाभा न्वित संख्या	बजेट	संचालन स्थान	कूल जम्मा
१	१४४औ अन्तराष्ट्रिय महिला दिवस	म. तथा बा. शा.र महिला सञ्जाल	१०३ जना	५००००१-	५ वटै बडाबाट सहभागी	
	सामाजिक कुरीति सम्बन्धी कार्यक्रम	म.तथा बा. शाखा	९८	१०००००१-	सन्दकपुर १ र ५	
२	व्यवसाय दर्ता	सन्दकपुर गा.पा.	०	७	११	१८
३	व्यवसाय नविकरण	सन्दकपुर गा.पा.	६	२१	१०	३७
४	सिफारिस	सन्दकपुर गा.पा.	४	६	३	१३
५	संघ/संस्था दर्ता	सन्दकपुर गा.पा.	०	२	०	२
६	सहकारी संस्था नविकरण	सन्दकपुर गा.पा.	१	१	१	३
७	आन्तरिक राजस्व रसीद	सन्दकपुर गा.पा.	रु ९०,६३७.८०।	रु ५७,६९०/-	रु ५७,६९०/-	६,९३,२०६.८/-
८	व्यवसाय बन्द		३	१	४	८
९	व्यवसाय संशोधन		१	०	१	२

तयार गर्ने;

सदर गर्ने;

न्यायिक समितिको सचिवालय

सन्दकपुर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय

न्यायिक समिति

कोशी प्रेषण, इलाम, नेपाल

विवाद दर्तको विवरण (आधिक नं.:२०८०/०८१, दफा:०, प्राथमिकता:०, प्रकार:०, वदा:०)

सि.नं.	दर्ता नं	दर्ता मिति	दर्ताको प्राथमिकता	विवादको प्रकार	वादी	प्रतिवादी	पेशएको समिति	अवस्था
१	४७(२)१-८	२०८०।१२।०१	कम अनुसार	२ (ट) प्रचलित कानून बमोजिम मेल भित्राप हुन सम्बन्धित वादी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फोजदारी विवाद	जिम प्रसाद निरोला	इन्द्र मार	न्यायिक समिति	प्रक्रियामा रहेको
२	४७(१)५	२०८०।१२।३०	कम अनुसार	१ (ड) सहीय वा प्रदेश कानूनले स्थानीय तहबाट निरूपण हुने भनी तोकेका अन्य विवाद	छिरिङ शेर्पा	दाकुटी शेर्पा	न्यायिक समिति	प्रक्रियामा रहेको

सहकारी शाखा

सन्दकपुर गाँउपालिका सहकारी शाखा

आ.ब.८०/८१ तेस्रो त्रैमासिक प्रगति [माघ-चैत्र]

प्रगति विवरण

क्रम.सं	कार्यक्रम/विवरण	हाल सम्मको जम्मा प्रगति	माघ	फल्गुन	चैत्र	जम्मा प्रगति	हाल सम्मको जम्मा प्रगति	कैफियत
१.	सहकारी कोपोमिस इन्ड्री र आवदता नम्बर प्रदान	२७	१	०	१	२	२९	
२.	सहकारी अडिट रिपोर्ट संकलन र अध्यन र शुश्राव	१६	४	४	२	१०	२६	
३.	सहकारीलाई मल्लाह मुझाव/पटक	२४	५	५	७	१७	४१	
४.	परिपत्र प्रति उत्तर	१	०	-	-	-	१	
५.	सहकारी विनियम पुनर्लेखन अध्यन र सिफारीस	६	२	२	१	५	११	
६.	बार्षिक कार्ययोजना निर्माण	१	-	-	-	-	१	
७.	तालिममा सहभागी शाखा बाट सहकारी बिभागको	२	-	-	-	-	२	
८.	सहकारी नविकरण	२०	२	१	२	५	२५	
९	सहकारी शिक्षा संचालन	-	७	५	२	१४	१४	

तयार गर्ने

सदर गर्ने

शाखा- योजना शाखा

आ.व. २०८०/८१ सन्दकपुर गाउँपालिकाबाट तेस्रो त्रैमासिकमा सञ्चालन भएका योजनाहरूको भौतिक प्रगतिको सख्यात्मक विवरणहरू -

विषय – त्रैमासिक प्रगति प्रतिवेदन।

महिना – माघ,फाल्गुन र चैत

आ.व २०८०/८१

सि नं	विवरण	जम्मा	कैफियत
१	योजना दर्ता	-	
२	योजनाको चलानी	-	
३	योजना सम्झौता	२७	
४	योजनाको भुक्तानी	१२	
५	निर्माण सेवा दर्ता	-	
६	सामुदायिक होमस्टे सुचिकृत	-	
७	सहकारी सुचिकृत	-	
८	घ वर्गको निर्माण सेवा सुचिकृत	-	
९	घ वर्गको निर्माण सेवा अनुमति	-	
१०	परामर्श सुचिकृत	-	
११	सप्लायर्स	६	
१२	मिडिया प्रालिं	-	
१३	सामुदायिक वन सुचिकृत	-	
१४	साना सिचाइ आयोजना दर्ता	-	
१५	अनुगमन	१५	
१६	उ स अभियुक्तिकरण तालिम	-	
१७	स्वतःप्रकाशन	१	त्रैमासिक प्रगति
१८	वार्षिक प्रगति प्रतिवेदन	-	
१९	अन्य	-	

.....
तयार गर्ने
सुनिल निरौला

शाखा- प्रधानमन्त्री रोजगार कार्यक्रम



सन्दकपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय मावुमोड, देउराली, इलाम स्था-२०७३

१ नं. प्रदेश, नेपाल

पत्र संख्या : २०८०-८९

चलानी नं.:

मिति: २०८१-०१-१३

प्रधानमन्त्री रोजगार कार्यक्रमको आ. व. २०८०/८९ को तेस्रो त्रैमासिकको प्रगति विवरण

क्र.सं	कार्यक्रम	माघ महिना	फागुन महिना	चैत्र महिना
१	Online श्रम पुन स्वीकृति सेवा प्रदान	-	२ वोटा- पासपोर्ट नं ०६१७३०२३ र ०९०७६१८७	२ वोटा- पासपोर्ट नं १२१५४७८७ र ११४७४५५५
२	प्रधानमन्त्री रोजगार कार्यक्रमबाट संचालन गरिने आयोजना छनोट	-	-	३१ वोटा

सन्तोष भट्टराई
(रोजगार संयोजक)

शाखा- साना सिंचाई कार्यक्रम

Information for FY 2080-81 - Ilam: Sandakpur Rural Municipality						
SNo	Project Name	Command Area (ha)	Project Position	Detailed Survey	PPR Ongoing	PPR Completed
1	Batase Hattidunge Gaire Gaun Engla Sichai	55	New	Yes	-	Yes
2	Saqimai Alingdada Chukdaal Sichai Yojana	13	Carried Over	Yes	-	Yes
3	Badare Tulsing Sichai Yojana	25	Carried Over	Yes	-	Yes
4	Naya Kulo Sichai Yojana	40	Carried Over	Yes	-	Yes
5	Jirekhola Hittidhara Luringar Sichai	18	New	Yes	-	Yes
6	Kali Khola Sichai	8	New	Yes	-	Yes
7	Tin Dovane Bhitte Sichai	29	New	Yes	-	Yes
8	Raate Khorsani Sana Sichai Aayojana	20	New	Yes	-	Yes
9	Gitang Kholaghari Todke Jharana Sana Sichai	20	New	Yes	-	Yes
Total		228				
1						



राजस्वार गवर्नर
राजस्वार इन्सिपरिं
अधिकारी

शाखा- आयुर्वेद औषधालय



जमुना आयुर्वेद औषधालय

सन्दकपुर ५ जमुना इलाम

आ.व. २०८०।०८। तेस्रो त्रैमासिक

प्रतिवेदन फाराम

उमेर समूह	नया सेवाग्रहीको		पनगवत सेवाग्रहीको		जम्मा सेवाग्रहीको संख्या		जम्मा प्रेषण गरिएको संख्या	
	महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष
० दोस्रे <६ महिना सम्म	-	2	-	-	-	2	-	-
३ दोस्रे ५१ महिने सम्म	5	5	4	2	9	7	-	-
७ दोस्रे ८ वर्ष सम्म	9	4	2	6	11	10	-	-
५ दोस्रे १५ वर्ष सम्म	31	25	15	28	46	53	-	-
१३ वर्ष दोस्रे २९ वर्ष सम्म	127	147	58	58	185	205	11	5
२० वर्ष दोस्रे मार्गिका	38	35	20	33	58	68	1	2
जम्मा	210	218	99	127	309	345	12	7


नि. चायान्य प्रद्युम्न

शाखा- शिक्षा शाखा

शिक्षा शाखा तेस्रो त्रैमासिक प्रगति विवरण माघ फग्नु र चैत्र २०८०

प्रगति विवरण

क्र.स.	विवरण	विद्यालय संख्या	प्रगति	कैफियत
१.	बालकल्याण र संगरमाथा नमुना वा वि के मा स.का नियुक्ती	२	१५ जना विद्यार्थी लाभान्वित	
२.	सबै शिक्षक कर्मचारीको तेस्रो त्रैमासिक तलब निकाशा	२६	२०७ जना शिक्षकको	
३.	नि.मा.वि शिक्षक पदस्थापन	३	४ जना शिक्षकहरूको पदस्थापन	
४.	प्राथमिक शिक्षक पदस्थापना	१०	११ जना शिक्षकहरूको पदस्थापन	
५.	राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन	६	६ वटा माध्यमिक विद्यालय सहभागी	
६.	प्रति विद्यार्थी लागतका आधारमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तक अनुदान रकम ७५% निकाशा	२६	१७७६ जना विद्यार्थीको	
७.	कक्षा ८ को गा.पा. स्तरीय परिक्षा संचालन	९	१८९ विद्यार्थी सहभागी	
८.	दिवा खाजाको रकम मंसिर पुष माघ फाग्नु सम्मको रकम निकासा	२६	रु ७४५०३५ निकासा भएको	
९.	कक्षा ४/५ को परीक्षा संचालन	२६		
१०.	विद्यालय मर्मत तथा सामाग्री खरीद गरेवापतको रकम निकासा	१३	१३ वटा विद्यालय लाभान्वित	
११.	१-८ प्रति विद्यार्थी रु ४०० साथै दलित विद्यार्थी रु ४०० अपाइगता छात्रवृत्ति १००० का दरले वितरण	२६	रु २१९४०० निकासा भएको	
१२.	इन्टरनेट जडान वापतको रकम निकासा	१५	१५ वटा विद्यालयलाई	
१३.	प्राविधिक विषय अध्ययन हुने विद्यालयलाई ल्याव सामाग्री	१	सरस्वती मा. वि.	

	सहयोग अनुदान बार्षिक रु २ लाख अनुदान निकासा	 भृत्यं लक्ष्मीपुरं मातृप्राप्तिकां मातृसमाजः देवतारामीं इति शिवाया शाश्वा	
१४.	माध्यमिक तह संचालित बालीविज्ञान तर्फका विद्यार्थीलाई आर्थिक लेखा परिक्षण, विद्यालय तथ्याइक व्यवस्थापन लगायतका विभिन्न क्रियाकलाप संचालनका लागी बार्षिक रु १५००० का दरते रकम निकासा	१	मरस्वती मा वि
१५.	परम्परागत विद्यालय अनुदान अन्तरगत १-५ संचालित विद्यालयका लागी वार्षिक रु २ लाख ४१ हजार रकम निकासा	१	रामेश्वर गुरुकुलम वेद पाठशाला

शाखा- राजश्व शाखा



सन्दकपुर गाँउपालिका गाउँकार्यपालिकाको कार्यालय

माबुमोड देउराली, इलाम

स्था-२०७३

पत्र संख्या:-२०८०/०८१

चलानी नं. :-

कोशी प्रदेश, नेपाल

मिति:- २०८१/०१/१२

सन्दकपुर गाउँपालिका राजश्व शाखाको आ वा २०८०/०८१ को तेश्रो त्रैमासिक (माघ देखि
फागुन सम्म) प्रगति प्रतिवेदन।

क्र सं	राजश्व शिष्क	राजश्व अनुमान	आम्दानि	प्रगति प्रतिसत
१	एकीकृत सम्पत्ति कर	३०००००	२९,६३७.००	९.८८
२	भुमिकर/मालपोत	१५०००००	३११९८८.११	२१.३३
३	वहाल कर	१०००००	३,७४०.००	३.७४
४	नक्सापास दस्तुर	१०००००	५००.००	०.५
५	अन्य कर	१३५९९२१.८७	४१११५.	३.०८
६	बेरुजु	२००००	३,३००.००	१६.४
७	न्यायिक दस्तूर	५०००	११००.	२२
८	सिफारिश दस्तूर	१२३००००	२०८३२७	१६.९४
९	व्यक्तिगत घटना दर्ता दस्तुर	४००००	७२,३००.००	१३०.८
१०	नाता प्रमाणित दस्तुर	५००००	१२,७००.००	२५.४
११	अन्य दस्तुर	०	७९३५०.	
१२	व्यावसाय रजिष्ट्रेशन दस्तुर	१०००००	८६१००.	८६.१
१३	जलस्रोत सम्बन्धी अन्य दस्तुर	०	२,०००.००	
१४	अन्य क्षेत्रको आय	५४३०००	६४०,९७४.२०	११८.
१५	अन्य राजस्व	३१०००००	९६,५२०.००	३.११
१६	पुर्वाधार सेवाको उपयोगमा लाग्ने कर	९०००००	३६२,९१०.००	४०.३२
१७	व्यवसाय कर	९०००००	३००.	०.०३
	जम्मा	१०२४७९२१.८७	१,९४१,६५९.९३	१८.९५

शाखा- लघुउद्यम विकास शाखा

लघु उद्यम विकास शाखाको त्रैमिसक प्रगति प्रतिवेदन

आ.व.०८०/०८१

अवधि: तेस्रो त्रैमासिक(माघ- चैत)

प्रगति विवरण

क्र.सं.	कार्य विवरण	वडा	सहभागी सख्ता	कैफियत
१	फारम संकलन	सबै	१६ जना	सहभागी छनौट
२				

तयार गर्ने: कमल प्रसाद ढकाल

शाखा- विपद् व्यवस्थापन शाखा


विपद शाखाको त्रैमिसक प्रगति प्रतिवेदन

आ.व.०८०/०८१

अवधि: तेस्रो त्रैमासिक(माघ-चैत)

प्रगति विवरण

क्र.सं.	कार्य विवरण	वडा	घर संख्या	राहत वितरण		कैफियत
				नगद	समाग्री	
१	आगलागीबाट क्षति भएको भान्सा घर	१	१	१२०००/-	१ सेट	बन्दो वस्तीको समाग्री
२	आगलागीबाट क्षति भएको भान्सा घर	५	१	५०००/-	-	


तयार गर्ने: रमेश भट्टराई

शाखा- प्राविधिक शाखा वडा अनुसार

सन्दकपुर गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

मानुमोड देउराली इलाम

मिति :-2081/01/13

सन्दकपुर गाउँपालिका १ न. वडाको आ.व २०८०/०८/१ मा संचालन भइरहेको सम्पूर्ण योजना हरुको हाल सम्मको त्रैमासिक भौतिक प्रगति विवरण

क्र.स	विवरण	परिमाण	इकाई	कैफियत
१	सडक निर्माण कार्य		कि.मि.	सम्झौता भएर कार्यान्वयन भइरहेको
२	सडक स्तरनोन्नी	१२+७८०	कि.मि.	हाल सम्मको सम्पन्न
३	दुडगा सोलिङ्ग गर्ने कार्य		कि.मि.	सम्झौता भएर कार्यान्वयन भइरहेको
४	गावेल लगाउने कार्य	०+२०५	कि.मि.	हाल सम्मको सम्पन्न
५	विद्यालयमा डेस्क / बेन्च निर्माण		वटा	सर्वे आएको
६	टोल भवन निर्माण	१	वटा	
७	खेल मैदान निर्माण	१	वटा	सम्झौता भएर कार्यान्वयन भइरहेको
८	Truss bridge	१	वटा	सर्वे आएको
९	CGI Sheet roofing work at school	१	वटा	सम्झौता भएर कार्यान्वयन भइरहेको
१०	काठे पुल नर्माण	१	वटा	सम्झौता भएर कार्यान्वयन भइरहेको

तयार गर्ने

जाँच गर्ने

राजकुमार यादव
अधिकृत छैटौ इन्जिनियरिङ

प्रमाणीत गर्ने

यस सन्दर्भपुर गाउँपालिका २ नं. वडाको आ. ब. ०८०/०८१ सालको हाल सम्मको भौतिक प्रगती समरी

क्र. स.	कामको विवरण	इकाइ	कैफियत
१	सडक मर्मत तल्ला निर्माण कार्य	४+९२० कि.मी	योजना संझौता भएको
२	सडक मा ढुंगा सोलिङ् कार्य	०+५९२.५० कि.मी	योजना संझौता भएको

तयार गर्ने:



रुजु गर्ने

राजकुमार यादव
अधिकृत छैटौ इन्जिनियरिङ

प्रमाणीत गर्ने:

यस सन्दकपुर गाउँपालिका ३ नं. वडाको आ.ब. ०८०/०८१ सालको हाल सम्मको भौतिक प्रगती समरी

क्र. स.	कामको विवरण	इकाइ	कैफियत
१	बिद्यालय भवन मर्मत	२ कोठे भवन मर्मत	योजना संझौता भएको
२	सडक मा ढुङ्गा सोलिङ् कार्य	०+५९२.५० कि.मी	योजना संझौता भएको
३	सडक निर्माण कार्य	०+४७० कि.मी	योजना संझौता भएको

राजकुमार यादव
अधिकृत छैटौ इन्जिनियरिङ

१८. सूचना बर्गिकरण

सूचनाको हक सम्बन्धि ऐन २०६४ र नियमावली २०६५ ले सूचना व्यवस्था गरे अनुसार सूचना माग गर्ने निकायलाई सूचना दिन मिल्ने किसिमको भएमा उपलब्ध गराईने र अन्यको हकमा उपलब्ध नगराईने ।

१९. सूचना मागको निवेदन र प्रगति

२०. अन्यत्र प्रकाशन भएका वा हुने सूचनाको शोतहरु

वेबसाईट, सूचना पाटी, पत्रपत्रिका, भिलेज प्रोफाइल, गुरुयोजना, बजेट नीति तथा कार्यक्रम (रेड बुक) आदि